

# नुवाकोट जिल्लामा प्रचलित लोककथाको अध्ययन

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक  
शास्त्रसङ्कायअन्तर्गत नेपाली केन्द्रीय विभागको एम्.ए. दोस्रो वर्षको  
दसौं पत्रको प्रयोजनका लागि प्रस्तुत

शोधपत्र  
शोधनिर्देशक  
प्रा. मोतीलाल पराजुली  
त्रि.वि. कीर्तिपुर

शोधार्थी  
उमा थापा  
नेपाली केन्द्रीय विभाग  
त्रिभुवन विश्वविद्यालय  
कीर्तिपुर  
२०६७

## कृतज्ञता ज्ञापन

प्रस्तुत शोधपत्र मैले आदरणीय गुरुवर प्राध्यापक मोतीलाल पराजुलीज्यूको कुशल निर्देशनमा तयार पारेको हुँ। यसको तयारीका क्रममा उहाँले प्राध्यापन तथा विविध व्यावहारिक कार्यव्यस्तताका बीच पनि मलाई आफ्नो अमूल्य समय दिई शोधकार्यमा अभिप्रेरित गर्नाका साथै प्रस्तुत शोधपत्रलाई यस रूपमा ल्याउन समुचित मार्ग निर्देशन गर्नु भएकोमा शोधनिर्देशक श्रद्धेय गुरुप्रति सर्वप्रथम हार्दिक कृतज्ञताज्ञापन गर्दछु ।

प्रस्तुत शोधप्रस्तावलाई स्वीकृति प्रदान गरी शोधकार्य गर्ने अवसर दिने नेपाली केन्द्रीय विभागप्रति म कृतज्ञ छु । औपचारिक शिक्षाको यस तहसम्म आइपुग्न प्रेरणा, सहयोग र मार्गदर्शन गर्नुहुने मेरा पूजनीय बुबा थप बहादुर थापा, आमा मन कुमारी थापा, श्रीमान् लाल बहादुर ढकाल साथै प्रस्तुत शोधपत्र लेखनको क्रममा सहयोग गर्ने सम्पूर्ण शुभचिन्तकहरूलाई धन्यवाद छ ।

यस शोधकार्यका लागि आवश्यक पुस्तक तथा पत्रपत्रिका सरल र सहज रूपमा उपलब्ध गराई सहयोग गर्ने त्रि.वि.केन्द्रीय पुस्तकालय परिवारलाई हार्दिक धन्यवाद छ । यस शोधपत्रलाई छिटो छ्हरितो र सजग रूपमा टड्कन गरिदिनु हुने टिचिड मेट्रियल सेन्टर, बागबजार, काठमाडौँका श्री भुपाल अधिकारीलाई धन्यवाद ज्ञापन गर्दछु ।

अन्त्यमा म यस शोधपत्रको आवश्यक मूल्याङ्कनका लागि त्रि.वि.नेपाली केन्द्रीय विभाग, कीर्तिपुरसमक्ष प्रस्तुत गर्दछु ।

उमा थापा

स्नातकोत्तर तह, दोस्रो वर्ष

नेपाली केन्द्रीय विभाग

त्रि.वि., कीर्तिपुर

समूह : २०६१/०६२

रोल नं. : १३६

## विषयसूची

### शीर्षक

पृष्ठ

पहिलो परिच्छेद	१
१. शोधपत्रको परिचय	१
१.१ शोधशीर्षक :	१
१.२ शोधपत्रको प्रयोजन :	१
१.३ विषयपरिचय :	१
१.४ समस्याकथन :	२
१.५ शोधकार्यको उद्देश्य :	२
१.६ पूर्व प्रकाशित कृति, जानकारी तथा अभिलेखको समीक्षा :	२
१.७ शोधकार्यको औचित्य :	३
१.८ अनुसन्धानको सीमाङ्कन :	३
१.९ सामाग्री सङ्कलन र शोधविधि	३
१.१० शोधकार्यको रूपरेखा	४
दोस्रो परिच्छेद	५
२. लोककथाको सैद्धान्तिक परिचय	५
२.१ लोककथाको परिचय	५
२.२ लोककथाको परिभाषा	६
२.३ लोककथाका विशेषता	७
२.३.१ अज्ञात रचनाकार	७
२.३.२ मौखिक परम्परा	८
२.३.३ रोमाञ्चकारी कल्पना तथा अद्भूत तत्वको प्राधान्य	८
२.३.४ सामूहिकताको आवश्यकता	८
२.३.५ मनोरञ्जनपूर्णता	९
२.३.६ सरल तथा हार्दिक पक्षको प्रबलता	९
२.३.७ गतिशीलता	९
२.३.८ औपदेशिकता	१०
२.४ लोककथाका तत्वहरू	१०
२.४.१ लोकतत्व	११
२.४.२ कथावस्तु	११
२.४.३ पात्र	१२
२.४.४ भाषाशैली एवम् संवाद	१२
२.४.५ अभिप्राय	१३
२.४.६ उद्देश्य	१३
२.५ लोककथाका प्रकार	१३
२.५.१ धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक लोककथाहरू	१४
२.५.२ अर्ती-उपदेशका लोककथाहरू	१४
२.५.३ पशुपन्धीका लोककथाहरू	१५
२.५.४ अतिमानवीय रूपका लोककथाहरू	१५
२.५.५ दैवी लोककथाहरू	१५
२.५.६ फलफूलका लोककथाहरू	१५
२.५.७ साहस तथा बहादुरीका लोककथाहरू	१६

२.५.८ विविध लोककथाहरू	९६
२.६ निष्कर्ष	९६
तेस्रो परिच्छेद	९७
३. लोककथाको अध्ययन क्षेत्र, सङ्गलित लोककथाहरू, तिनको विश्लेषण र वर्गीकरण	९७
३.१ लोककथाको अध्ययन क्षेत्र	९७
३.२ सङ्गलित लोककथाहरू र तिनको विश्लेषण	९८
३.२.१. चिर्केश्वर महादेव उत्पत्तिको कथा :	९८
३.२.१.१ कथानक	२०
३.२.१.२ अभिप्राय	२०
३.२.१.३ पात्र/चरित्र	२०
३.२.१.४ कथोपकथन	२१
३.२.१.५ द्वन्द्व	२१
३.२.१.६ उद्देश्य	२२
३.२.१.७ भाषा	२२
३.२.१.८ शैली	२३
३.२.१.९ परिवेश	२३
३.२.१.१० निष्कर्ष	२३
३.२.२.१. जालपादेवी उत्पत्तिको कथा	२४
३.२.२.१ कथानक	२५
३.२.२.२ अभिप्राय	२६
३.२.२.३ पात्र/चरित्र	२६
४.२.२.४ कथोपकथन	२६
३.२.२.५ द्वन्द्व	२७
३.२.२.६ उद्देश्य	२७
३.२.२.७ भाषा	२७
३.२.२.८ शैली	२८
३.२.२.९ परिवेश	२८
३.२.२.१० निष्कर्ष	२९
३.२.३ ठग साधु	२९
३.२.३.१ कथानक	३१
३.२.३.२ अभिप्राय	३२
३.२.३.३ पात्र/चरित्र	३२
३.२.३.४ कथोपकथन	३३
३.२.३.५ द्वन्द्व	३३
३.२.३.६ उद्देश्य	३३
३.२.३.७ भाषा	३४
३.२.३.८ शैली	३४
३.२.३.९ परिवेश	३५
३.२.३.१० निष्कर्ष	३५
३.२.४ डम्मरे गुफा र तामा खानीको कथा :	३५
३.२.४.१ कथानक	३७
३.२.४.२ अभिप्राय	३८
३.२.४.३ पात्र/चरित्र	३८
३.२.४.४ कथोपकथन	३८

३.२.४.५ द्वन्द्व	३८
३.२.४.६ उद्देश्य	३९
३.२.४.७ भाषा	३९
३.२.४.८ शैली	४०
३.२.४.९ परिवेश	४०
३.२.४.१० निष्कर्ष	४१
३.२.५ न्याउरी मुसाको कथा	४१
३.२.५.१ कथानक	४२
३.२.५.२ अभिप्राय	४३
३.२.५.३ पात्र/चरित्र	४३
३.२.५.४ कथोपकथन	४४
३.२.५.५ द्वन्द्व	४४
३.२.५.६ उद्देश्य	४४
३.२.५.७ भाषा	४५
३.२.५.८ शैली	४५
३.२.५.९ परिवेश	४५
३.२.५.१० निष्कर्ष	४६
३.२.६ पाहुना र लोभी बूँढीको कथा :	
३.२.६.१ कथानक	४६
३.२.६.२ अभिप्राय	४७
३.२.६.३ पात्र/चरित्र	४८
३.२.६.४ कथोपकथन	४९
३.२.६.५ द्वन्द्व	४९
३.२.६.६ उद्देश्य	५०
३.२.६.७ भाषा	५०
३.२.६.८ शैली	५०
३.२.६.९ परिवेश	५१
३.२.६.१० निष्कर्ष	५१
३.२.७ भूतको कथा :	
३.२.७.१ कथानक	५१
३.२.७.२ अभिप्राय	५२
३.२.७.३ पात्र/चरित्र	५४
३.२.७.४ कथोपकथन	५५
३.२.७.५ द्वन्द्व	५५
३.२.७.६ उद्देश्य	५५
३.२.७.७ भाषा	५६
३.२.७.८ शैली	५७
३.२.७.९ परिवेश	५७
३.२.७.१० निष्कर्ष	५७
३.२.८ माइला तामाङ	५८
३.२.८.१ कथानक	६१
३.२.८.२ अभिप्राय	६२
३.२.८.३ पात्र/चरित्र	६२
३.२.८.४ कथोपकथन	६२

३. २.८.५ द्वन्द्व	६३
३. २.८.६ उद्देश्य	६३
३. २.८.७ भाषा	६४
३. २.८.८ शैली	६४
३. २.८.९ परिवेश	६५
३. २.८.१० निष्कर्ष	६५
३. २.९. युद्धको कथा:	६५
३. २.९.१ कथानक	६६
३. २.९.२ अभिप्राय	६७
३. २.९.३ पात्र/चरित्र	६७
३. २.९.४ कथोपकथन	६८
३. २.९.५ द्वन्द्व	६८
३. २.९.६ उद्देश्य	६८
३. २.९.७ भाषा	६८
३. २.९.८ शैली	६९
३. २.९.९ परिवेश	६९
३. २.९.१० निष्कर्ष	७०
३. २.१० लोभी बाहुनको कथा	७०
३. २.१०.१ कथानक	७१
३. २.१०.२ अभिप्राय	७२
३. २.१०.३ पात्र/चरित्र	७२
३. २.१०.४ कथोपकथन	७३
३. २.१०.५ द्वन्द्व	७३
३. २.१०.६ उद्देश्य	७३
३. २.१०.७ भाषा	७४
३. २.१०.८ शैली	७४
३. २.१०.९ परिवेश	७५
३. २.१०.१० निष्कर्ष	७५
३. ३ सङ्गलित लोककथाको वर्गीकरण	७६
३. ३.१ धार्मिक लोककथा	७६
३. ३.२ सामाजिक लोककथा	७६
३. ३.३ धुत्याइँ र चतुर्याइँका लोककथा	७७
३. ३.४ पशुपन्थी र भूतप्रेतका लोककथा	७७
३. ३.५ अतिमानवीय लोककथा	७७
३. ३.६ किंवदन्तीमूलक लोककथा	७८
चौथो परिच्छेद	७९
४. सारांश तथा निष्कर्ष	७९
४.१ सारांश	७९
४.२ निष्कर्ष	८२
४.३ भावी अनुसन्धानका लागि सुझाउ	८२
परिशिष्ट : १	८४
सङ्गलित लोकथावाचकहरूको परिचय	८५
सन्दर्भ कृतिसूची	८५
परिशिष्ट २	८५

## संक्षेपीकरणको सूची

अप्र.	अप्रकाशित
इ.	इस्वी संवत्
गा.वि.स.	गाउँ विकास समिति
डा.	डाक्टर
ते.सं.	तेस्रो संस्करण
दो.सं.	दोस्रो संस्करण
ने.रा.प्र.प्र.	नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
पा.वि.के.त्रि.वि.	पाठ्क्रम विकास केन्द्र त्रिभुवन विश्वविद्यालय
प्रा.	प्राध्यापक
प्रा.लि.	प्राइभेट लिमिटेड
पृ.	पृष्ठ
वि.सं.	विक्रम संवत्
त्रि.वि.	त्रिभुवन विश्वविद्यालय
सम्पा.	सम्पादक
सा.प्र.	साभा प्रकाशन

## पहिलो परिच्छेद

### १. शोधपत्रको परिचय

#### १.१ शोधशीर्षक :

प्रस्तुत शोधपत्रको शीर्षक नुवाकोट जिल्लामा प्रचलित नेपाली लोककथाको अध्ययन रहेको छ ।

#### १.२ शोधपत्रको प्रयोजन :

प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत नेपाली केन्द्रीय विभाग स्नातकोत्तर तह दोस्रो बर्षको दसौं पत्रको प्रयोजनको लागि तयार पारिएको हो ।

#### १.३ विषयपरिचय

नेपालको मध्यमाञ्चल विकासक्षेत्रको उत्तररार्फ अवस्थित नुवाकोट पहाडी जिल्ला हो । यस जिल्ला नेपालको राजधानी काठमाडौँसँग जोडिएको छ । पश्चिमा संस्कृतिको प्रत्यक्ष प्रभावको बावजुद पनि यस जिल्ला मौलिक लोककथालाई बचाई राख्न सफल भइरहेको छ । लोक जीवनमा मौखिक परम्परामा हस्तान्तरित हुँदै आएका कथाहरू नै लोककथा हुन् । एउटाले भन्ने र अरुले सुन्ने चलन भएकोले यस्ता कथालाई भन्ने कथा पनि भनिन्छ । लोककथा शब्दको प्रचलन लोक साहित्यका धारणाको विकासपछि भएको हो । यस नुवाकोट जिल्लामा बसोवास गर्ने जनसमुदायमा सुनाइने लोककथालाई दन्तेकथा पनि भन्ने गरिएको पाइन्छ । यस लोककथालाई कहींकहीं कथाकुथुड्ग्री भन्ने पनि चलन छ । परम्परागत लोककथाको संरक्षण र प्रबर्द्धनमा आइपरेका कठिनाई, चुनौती र अवसरको अध्ययन विश्लेषण गर्नु हामी विद्यार्थीहरूको गहन जिम्मेवारी हो । नुवाकोट जिल्लाका सुन्दरादेवी, शिखरबेंसी, रालुकादेवी, थप्रेक र समुद्रटार गाँउ विकास समितिमा लोककथाहरू निकै मात्रामा फुर्सदिलो समयमा केटाकेटीहरूलाई मनोरञ्जनात्मक तथा उपदेशात्मक रूपमा सुनाउने प्रचलन यद्यपि रहिआएको छ । लोककथा मेलापात गर्दा बसिवियाँलो गर्दा, गाईबस्तु चराउँन जाँदा पनि सुन्ने र सुनाउने गरिन्छ । तसर्थ लोककथाको ऐतिहासिक पृष्ठभूमिबारे, यसको महत्त्व, लोक

कथाहरूको वर्तमान अवस्था, सामाजिक एकतामा र मनोवैज्ञानिक उपचारमा लोक कथाको महत्व आदि पक्षबारे अध्ययन गरिनेछ । जसको आधारमा शोधपत्रमा परिभाषा, पृष्ठभूमि, उद्देश्य, तथ्याङ्क सङ्कलन विधिहरू र निष्कर्ष तथा सिफारिसहरू उल्लेख गरिएको छ ।

#### १.४ समस्याकथन :

नुवाकोट जिल्लामा प्रचलित लोककथाहरूको सङ्कलन, वर्गीकरण, विश्लेषणजस्ता कार्य नगरिएको अवस्थामा प्रस्तुत शोधपत्रमा नुवाकोट जिल्लामा प्रचलित लोककथाहरूको सङ्कलन, वर्गीकरण तथा विश्लेषण जस्ता कार्यहरू गरिएकाले यो शोधकार्य निम्नलिखित समस्यामा केन्द्रित देखिन्छ :

- (क) नुवाकोट जिल्लाको ऐतिहासिक, भौगोलिक, सामाजिक अवस्था कस्तो छ ?
- (ख) लोक साहित्यका क्षेत्रमा लोककथाको सैद्धान्तिक परिचय के हो ?
- (ग) लोककथाले सामाजिक रूपान्तरणमा खेल्दै आएको भूमिकाहरू के के छन् ।
- (घ) नुवाकोट जिल्लामा प्रचलित नेपाली लोककथा के कस्ता छन् र लोककथामा देखिएका चुनौतिहरू के के छन् ?

#### १.५ शोधकार्यको उद्देश्य :

- (क) नुवाकोट जिल्लाको ऐतिहासिक, भौगोलिक, समाजिक अवस्थाको परिचय दिने ।
- (ख) लोक साहित्यका क्षेत्रमा लोककथाको सैद्धान्तिक परिचय दिने ।
- (ग) लोककथाले सामाजिक रूपान्तरणमा खेल्दै आएको भूमिकाहरू बारे विश्लेषण गर्ने ।
- (घ) नुवाकोट जिल्लामा प्रचलित नेपाली लोककथाको संकलन, वर्गीकरण र विश्लेषण गर्ने ।

#### १.६ पूर्व प्रकाशित कृति, जानकारी तथा अभिलेखको समीक्षा :

नुवाकोट जिल्लामा प्रचलित नेपाली लोककथाका बारेमा यसभन्दा पहिले केही कार्यहरू भएको छ कि भनेर त्रिशुली प्रवाह, नुवाकोट दर्पण जस्ता स्थानीय स्तरका पत्रिकाको अध्ययन गर्नुका साथै स्थानीय व्यक्तिहरूबाट पनि जानकारी लिने प्रयास गरियो तर लिखित रूपमा यस प्रकारका कुनै पनि सामाग्री प्रकाशित भएको पाइएन । यहाँका लोककथाहरू भन्नेसुन्ने प्रचलनमै सीमित भएको पाइयो ।

### **१.७ शोधकार्यको औचित्य :**

प्रस्तावित शोधकार्यको मूल उद्देश्य नुवाकोट जिल्लामा प्रचलित नेपाली लोककथाको अध्ययन गर्नु रहेको छ । यो कार्य प्राज्ञिक एवम् अनुसन्धानात्मक दृष्टिले औचित्यपूर्ण रहेको छ । जसमा विभिन्न कोणबाट लोककथाको अध्ययन गरिएको छ, जसअन्तर्गत नुवाकोट जिल्लाको रीतिस्थिति, चालचलन, भेषभूषा, सामाजिक गतिविधि, सामाजिक चेतना अभिवृद्धिमा लोककथाको भूमिका र वर्तमान चुनौति आदि पक्षको बारेमा जानकारी चाहनेहरूलाई प्रस्तुत शोधकार्यबाट लाभ मिल्दछ । यस अनुसन्धानले नेपालमा विभिन्न क्षेत्रका लोककथाको अध्ययनअध्यापन कार्यमा समेत केही हदसम्म सहायता मिल्न सक्ने हुनाले यसको प्राज्ञिक औचित्य स्थापित हुन सक्ने देखिन्छ । तसर्थ प्राज्ञिक दृष्टिकोणबाट यो अनुसन्धान अपरिहार्य रहेको छ ।

### **१.८ अनुसन्धानको सीमाइकन :**

नुवाकोट जिल्लाभरि नै नेपाली लोककथाहरू विभिन्न भाषामा सुनाइए तापनि प्रस्तुत शोधकार्यमा सुन्दरादेवी, रालुकादेवी, थप्रेक र समुद्रटार गाँउ विकास समितिमा भनिने नेपाली लोककथाको मात्र अध्ययन गरिएको छ । उक्त ५ गा. वि. स. का लोककथाको मात्र अध्ययन गरिनु यस अध्ययनको क्षेत्रगत सीमा रहेको छ, भने नेपाली भाषामा आधारित लोककथाको मात्र अध्ययन गरिने विषयगत सीमा रहेको छ ।

### **१.९ सामाग्री सङ्कलन र शोधविधि**

प्रस्तावित शोधपत्र तयार पार्न स्थलगत भ्रमण विधि र पुस्तकालय विधि प्रयोग गरिएको छ । लोककथाहरूको सङ्कलनका लागि नुवाकोट जिल्लाका यस अध्ययनको सीमाभित्रका पाँच गा.वि.स.को भ्रमण गरियो । त्यहाँबाट आवश्यक लोककथाहरू सङ्कलन गरी तिनका बारेमा विविध सन्दर्भहरू बुझ्ने प्रयास पनि गरियो । स्थलगत भ्रमणबाट सामाग्री सङ्कलनको कार्य सकिएपछि पुस्तकालय विधिको प्रयोग गरी विभिन्न पुस्तकहरूको अध्ययनबाट सैद्धान्तिक आधार खोजी गरी यो शोधपत्र तयार पारिएका छ ।

## १.१० शोधकार्यको रूपरेखा

प्रस्तुत शोधकार्यको संरचनालाई सुसङ्गठित र व्यवस्थित पार्नका लागि निम्नलिखित परिच्छेदमा विभाजन गरी अध्ययन र विश्लेषण गरिएको छ :

- |                 |   |   |
|-----------------|---|---|
| पहिलो परिच्छेद  | : | शोधपत्रको परिचय,  |
| दोस्रो परिच्छेद | : | लोककथाको सैद्धान्तिक परिचय                                      |
| तेस्रो परिच्छेद | : | लोककथाको अध्ययन क्षेत्र, सङ्कलित लोककथाहरू, विश्लेषण र वर्गीकरण |
| चौथो परिच्छेद   | : | सारांश तथा निष्कर्ष   |
| परिशिष्ट एक     | : | लोककथाका वाचकहरूको परिचय  |
| परिशिष्ट दुई    | : | सन्दर्भसामग्रीसूची  |

## २. लोककथाको सैद्धान्तिक परिचय

### २.१ लोककथाको परिचय

जीवनजगत्को कथा-व्यथाको आख्यानमय मनोरञ्जनमूलक गद्यात्मक अभिव्यक्ति नै लोककथा हो । उच्च कल्पना र व्यापक विषयवस्तु आफूमा समेट्न सक्षम लोककथा लोकसाहित्यको अतिलोकप्रिय विधा हो । लोककथालाई ‘कथा’, ‘दन्त्यकथा’, ‘बाँत’ र ‘सास्तर’ पनि भनिन्छ । यसको भन्नेसुन्ने परम्परा ज्यादै पुरानो मानिन्छ । त्यसैले लोककथालाई संसारका समस्त कथा साहित्यको जनक पनि भनिन्छ । जीवनका सुख-दुःख उकाली-ओरालीहरूमा अविरल यात्राका क्रममा मान्छेका मनभित्र विभिन्न कुराहरू खेल्ने गर्दछन् । त्यसै क्रममा ती कार्य-कारण सम्बन्धमा उनिँदै र बुनिँदै भाषिक माध्यमबाट व्यक्त हुँदा नानाथरीका लोककथाहरू जन्मेका हुन्छन् ।

लोककथाका विषयहरूको सीमाक्षेत्र निर्धारण गर्नु साँचै कठिन छ । तिनमा इतिहास, पुराण, धर्म, संस्कृति, समाज, प्रेम, साहसिकता आदि विभिन्न कुराहरूको उपस्थिति पाइन्छ । लोककथाभित्र मान्छे मात्रै नभएर देवदेवी, भूतप्रेत, परी, पशुपन्छी र प्रकृतिका अन्य वस्तुहरू पनि पात्रका रूपमा उपस्थित भएका हुन्छन् । ती मनोरञ्जक, ज्ञानवर्धक, उपदेशात्मक, सरल, स्वाभाविक, रोमाञ्चक र श्लील शैलीमा धर्तीका विभिन्न भागमा फैलिएका पाइन्छन् ।<sup>१५</sup> लोककथामा तत्कालीन परिवेशको छाप पाउन सकिन्छ जुन समयक्रमसँगै वस्तु र श्रोताको माध्यमबाट परिवर्तनका लहरहरूमा उरालिएका पाइन्छन् । लोककथा गत्यात्मक र सामाजिक-संस्कृति अनुरूप परिवर्तनशील हुन्छ । यसले परम्पराको निर्वाह मात्र नगरेर परिवर्तनशीलतालाई पनि अङ्गालेको हुन्छ ।<sup>१६</sup> लोककथा भन्नेसुन्ने परम्परामै जीवित रहनुपर्ने भएकाले सरल र सहज भाषा तथा सरस र प्रभावकारी भाव पनि यसका विशेषताका रूपमा रहन्छन् । आकारका दृष्टिले कुनै लोककथा ज्यादै लामा र कुनै लोककथा ज्यादै छोटा पनि

<sup>१५</sup> जीवेन्द्रदेव गिरी, लोकसाहित्यको अवलोकन, (काठमाडौं, एकता प्रकाशन, २०५७) पृ. २४ ।

<sup>१६</sup> तुलसी दिवस, नेपाली लोककथा: केही अध्ययन, (काठमाडौं : रत्नपुस्तक भण्डार, २०३३), पृ. ३ ।

हुन्छन् । मौखिक परम्पराले गर्दा ठाउँठाउँमा एउटै लोककथाका अनेक पाठ्यभेदहरू फेला पर्दछन् ।

## २.२ लोककथाको परिभाषा

लोककथा परापूर्व कालदेखि मौखिक रूपमा चल्दै आएको आख्यानयुक्त विधा हो । यसभित्र समाजका धर्म, संस्कृति, परम्परा, विश्वास, आचार, विचार तन्त्रमन्त्र, जादु-टुना, आदिको प्रत्यक्ष भल्को पाइन्छ । यसको चलन वेदका सूक्तहरूदेखि नै हुँदै आएको मान्न सकिन्छ । कथाको यो परम्परा पुराण, जातक, कथा, हितोपदेश आदिमा प्रवाहित हुँदै लोकजीवनसँग घुलमिल भएको देखिन्छ । यसरी व्यापक क्षेत्र ओगटेको लोककथालाई सीमाङ्गन गरी परिभाषित गर्नु भनेको अथाह सागरमा डुबुल्की मार्नु जस्तै हो । लोकसाहित्यको अध्ययनका सिलसिलामा हेर्दा विभिन्न विद्वान्‌हरूका भनाइहरू अघि सार्न सकिन्छ ।

“लोककथाले लोकमानसको मूल भावनाका रूपलाई स्थूल प्रतीकले अभिव्यक्त गर्दछ ।”<sup>१७</sup>

“सामान्यतया परम्परागत आख्यान र त्यसका भेद लोककथा हुन् ।”<sup>१८</sup>  
“लोककथामा मानवको अतीतमात्र होइन वर्तमान पनि प्रतिध्वनित र निहित हुने गर्दछ ।”<sup>१९</sup>

“लोककथाको मतलब हो, आफ्नो वर्णनात्मक भनाइद्वारा लोकलाई मजा दिने चाखिलो वर्णनात्मक विषयवस्तुद्वारा सुनिएको घतिलो रचना हो ।”<sup>२०</sup>

“मानव मनका सुख-दुःखका, कल्पना र भावालोकका रुखासुखा घटनाहरूका प्राचीन कथात्मक अवशेषहरू, जो मनोरञ्जनपूर्ण कलात्मक भाषामा प्रयोग हुँदै आएका छन् - तिनलाई लोककथा भनिन्छ ।”<sup>२१</sup>

“परापूर्व कालदेखि मौखिक रूपमा गाउँ-बस्तीमा भन्दै आउने गरिएको मनोरञ्जन तथा शिक्षाप्रधान कथाकुथुड्गीको बटुलो नै लोककथा हो ।”<sup>२२</sup>

<sup>१७</sup> सत्येन्द्र, लोकसाहित्य विज्ञान (दो.सं.), (आगरा: शिवलाल अग्रवाल एण्ड कम्पनी, इ. १९७१), पृ. १६९ ।

<sup>१८</sup> मरिया लोच, स्ट्याण्डर्ड डिक्सनरी अफ फोकलर, मिथलोजी एण्ड लिजेण्ड बगन्लस कम्पनी, इ. १९४७, पृ. ४०८ ।

<sup>१९</sup> तुलसी दिवास, नेपाली लोककथा केही अध्ययन, (काठमाडौँ: ने.रा.प्र.प्र. २०३२), पृ. ५ ।

<sup>२०</sup> धर्मराज थापा र हंसपुरे सुवेदी, नेपाली लोकसाहित्यको विवेचना, (काठमाडौँ: पा.वि.के.वि.वि., २०४१), पृ. २३३ ।

<sup>२१</sup> मोतीलाल पराजुली, नेपाली लोककथा, (पोखरा: श्रीमती तारादेवी पराजुली, २०४९), पृ. १२ ।

<sup>२२</sup> कृष्णप्रसाद पराजुली, नेपाली लोकगीतको आलोक, (काठमाडौँ: वीणा प्रकाशन, २०५७), पृ. ४५ ।

“लोकजीवनमा मौखिक परम्परामा हस्तान्तरित हुँदै आएका कथाहरू नै  
लोककथा हुन् ।”<sup>२३</sup>

“लोककथामा अवश्य नै तत्कालीन परिवेशको छाप परेको हुन्छ, तर त्यहाँका  
प्रतीक र सूत्रहरू पहिल्याएर यथार्थको नजिक पुग्न सकिन्छ ।”<sup>२४</sup>

यसरी विभिन्न विद्वान्‌हरूले आ-आफ्नै ढङ्गले लोककथालाई परिभाषित गरेको  
पाइन्छ । समग्रमा भन्नुपर्दा मौखिक परम्परामा एक पुस्ताको मुखबाट अर्को पुस्ताको  
मुख हुँदै पुस्तापुस्तामा सर्दै अगाडि बढिरहेको आख्यानात्मक अभिव्यक्ति नै लोककथा  
हो ।

## २.३ लोककथाका विशेषता

लोककथा नेपाली लोकजीवनमा निकै लोकप्रिय बन्दै गएको लोकसाहित्यको  
एउटा विधा हो । यसले सिङ्गो लिखित कथाकै आधारस्रोतका रूपमा काम गरेको छ ।  
वैदिक कालदेखिको लामो इतिहास बोकेको लोककथाले आजसम्म आइपुगदा थुप्रै  
प्रवृत्ति, थुप्रै स्वरूप र थुप्रै विषय शैलीलाई अङ्गालिसकेको छ । त्यसैले यसले आफ्नो  
लामो यात्राक्रममा कहिले कसैको बसिबियाँलोको साथी, कसैको बौद्धिक विलासको  
सरल माध्यम, जिज्ञासा र कौतुहलता मेट्ने मनोरञ्जनकारी साधन, शिक्षा र उपदेश  
लिने-दिने साधन एवम् वीरता-शूरताको शिक्षा दिने साधनको रूपमा लोकजीवनमा  
मान्यता प्राप्त गरेको छ । यिनै विविध सन्दर्भ-सापेक्षतामा अगाडि बढेको लोककथाका  
विशेषतालाई निम्न बुँदामा व्यक्त गर्न सकिन्छ :

### २.३.१ अज्ञात रचनाकार

सिङ्गो लोकसाहित्य नै अज्ञात व्यक्तिको सूजनाको उपज हो । त्यसैले यसको  
एउटा हाँगा लोककथा यसबाट पृथक रहन सक्दैन । लोककथाका निर्माता कुनै एक  
व्यक्ति विशेष नभई श्रुतिपरम्पराबाट एक कान दुई कान मैदानको रूपमा यसको गति  
अगाडि बढेको हुन्छ । लोककथाकारले यस किसिमका लोककथाहरू आफ्ना  
अग्रजहरूबाट कोसेली, उपदेश आदिका रूपमा ग्रहण गर्दछ र त्यही रूपमै आफ्ना  
सन्ततिलाई हस्तान्तरण गर्दछ । यस क्रममा लोककथा अगाडि बढ्दै जाँदा त्यसको

<sup>२३</sup> चूडामणि बन्धु, पूर्ववत्, पृ. २८४ ।

<sup>२४</sup> जीवेन्द्रदेव गिरी, पूर्ववत्, पृ. २४ ।

चुरोलाई श्रोताले कहिल्यै बिसिदैन तर कथाकारलाई बिसिदिएको हुन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा तथा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुँदा त्यस बेलाको कथावाचक र श्रोताको सामाजिक-सांस्कृतिक अवस्था, जाति, धर्म, उनीहरूको शैक्षिक स्तर आदिले पनि कथालाई प्रभावित बनाएको हुन्छ । यो विधा मौखिक रूपमा पुस्तान्तरण हुँदा भाषा, भावना र लोकजीवनगत आधारमा परिवर्तित पनि हुन सक्ने भएकाले रचनाकारको महत्त्व गैण र रचना प्रधान बनिदिन्छ । यसरी लोककथाको स्रष्टा सदैव अज्ञात रहनु यसको एक विशेषता हो ।

### २.३.२ मौखिक परम्परा

लोककथा लोकगीत जस्तै मौखिक परम्परामा बाँचेको हुन्छ । लोककथालाई सुनेर उतार्न वा त्यसमा कल्पना मिश्रण गरेर लिपिबद्ध गर्न सकिन्छ तर छुट्टै लोककथाको सिर्जना भने गर्न सकिँदैन । लोककथाहरू त समयको चक्रसँगै गतिशील अवस्थाबाट प्रवाहित भइरहेका हुन्छन् । लोककथाले समय र युगअनुसार नयाँ-नयाँ शृङ्खला जोड्दै जान्छ । कतिपय लोककथाका कथन र परिवेशमा स्थानअनुसार केही परिवर्तन भएको हुनसक्छ तर त्यसको कथानक र सन्देश भने कायमै रहन्छ । त्यसैले पनि लोककथा मौखिक परम्परामा हुर्क्ने र भाँगिने विधा हो ।

### २.३.३ रोमाञ्चकारी कल्पना तथा अद्भूत तत्त्वको प्राधान्य

लोककथामा रोमाञ्चकारी कल्पना तथा अद्भूत तत्त्वको प्राधान्यता हुनु अर्को विशेषता हो । यसमा कथाकथिताको कल्पनाले अत्यधिक स्थान प्राप्त गरेको हुन्छ । शून्य यथार्थमा पनि कथिताको कल्पनाका माध्यमबाट सुन्दर कथाको निर्माण हुन सक्छ । लोककथामा यथार्थता होइन रोमाञ्चकता खोजिन्छ । त्यसैले पनि कथालाई रोमाञ्चक बनाउन कल्पनाको अत्यधिक सन्निवेश भएको हुन्छ । लोककथामा अनौठा-अनौठा कुराहरू समावेश गरेर कथालाई चाखलागदो र घतलागदो बनाइएको हुन्छ । जीवनका यथार्थसँग मेल खाने भए तापनि अतिरञ्जनात्मक तत्त्वले गर्दा लोककथा आद्भुतिक बन्न पुगेका हुन्छन् ।

### २.३.४ सामूहिकताको आवश्यकता

लोकसाहित्यको प्रमुख विधाका रूपमा चिनिने लोकगीत एकल पनि गाउन सकिने विधा हो तर लोककथा भने मनमनै गुनगुनाउन सकिँदैन । लोककथा

सम्प्रेषणीय विधा भएकाले एउटाले भन्ने र अरूले सुन्ने गर्नुपर्दछ । यसमा सामूहिकताको आवश्यकताले कहिलेकाँही सामाजिक पात्रका सुख-दुःख, प्रेम, दया, करुणा, धैर्य र मनोभाव पनि प्रष्फुटित भएका हुन्छन् । लोककथात्मक ऊर्जालाई सामाजिक परिवर्तनका निम्नित प्रयोग गर्न सकिन्छ । त्यसैले लोककथामा सामूहिकताको आवश्यकता पर्दछ ।

### २.३.५ मनोरञ्जनपूर्णता

लोककथाको मुख्य उद्देश्य नै जनमानसलाई मनोरञ्जन प्रदान गर्नु हो । लोककथाले आदिकालदेखि नै भन्ने, सुन्ने र रस लिई रमाइलो गराउने काममा सधाउ पुन्याउडै आएको छ । यसले विभिन्न तह र अवस्थाका मानिसहरूलाई मुग्ध बनाउँछ । बेलुका पिँढी, मझेरी, अँगेनुको डिल करै होस् घरका आफ्ना दाजुबहिनी वा दिदीभाई एवम् दाँतरीहरूसँग बसी बूढा बाबु अथवा बूढी आमैको थोते दाँतबाट झरेका उडन्ते रमाइला कथाहरू सुनी मक्ख भएको कुरा हाम्रो दिलमा ताजै छ । यसबाट पनि हाम्रो ग्रामीण समाजले लोककथालाई मनोरञ्जनपूर्ण साधनको रूपमा उपभोग गर्दै आएको कुरा स्पष्ट हुन्छ । दिनभरि काम गरेर बेलुकीपख पट्यार र झर्कोलाग्दो समयलाई व्यतित गर्न मनोरञ्जनको साधन नै बनेको हुन्छ लोककथा ।

### २.३.६ सरल तथा हार्दिक पक्षको प्रबलता

लोककथा जनमानसको हार्दिक अभिव्यक्तिपूर्ण आख्यानयुक्त कथन हो । लोककथा भन्ने र सुन्ने काम विशेषतः ग्रामीण समाजका नरनारी र केटाकेटीले गर्दछन् । उनीहरूले कथाकथनको कुनै औपचारिक एवम् सैद्धान्तिक ज्ञान हासिल गरेका हुँदैनन् । उनीहरू ग्रामीण समाजका अनुभवी व्यक्ति हुन्छन् । त्यसैले श्रोताको उमेर र आफ्नै स्तर अनुरूप सरल तरिकाबाट प्राकृतिक गुणले युक्त सबैले बुझ्न सक्ने स्तरको भाषामा लोककथाको वाचन गर्ने हुनाले यो लोककथाको अर्को विशेषता हो ।

### २.३.७ गतिशीलता

लोकसाहित्यका अन्य विधाजस्तै लोककथा पनि गतिशील हुन्छ । लोककथाको स्वरूप एउटै रहैदैन । एउटै कथा पनि विभिन्न ठाउँबाट सङ्गलन गर्दा आञ्चलिकताको प्रभाव देखिन्छ । एउटै कथालाई एउटै मान्छेले दुई पटक प्रस्तुत गर्दा पनि त्यसमा थोरै-धेरै परिवर्तन देखिन्छ, तर कथा भन्ने र सुन्ने व्यक्तिलाई त्यस्तै नलाग्न सक्छ ।

यसरी वक्ता र सुन्ने व्यक्तिलाई त्यस्तै आभास नहुन सक्छ । यसरी वक्ता र श्रोताको रुचि कथाको सन्दर्भ र भूमिका, अर्थको परिवर्तन, प्रस्तोताको उमेर र लिङ्ग आदिले अभिव्यक्ति वा परम्पराको सम्पादनमा परिवर्तन हुने स्थिति ल्याइदिन्छ । यसैले यसको गतिशीलता पनि एउटा विशेषता हो ।

## २.३.८ औपदेशिकता

लोककथाको उद्देश्य बौद्धिक एवम् नैतिक किसिमका उपदेश र सन्देश दिनु हो । आफूले जीवनको लामो कालखण्ड पार गरिसकेका बूढाबूढीले जीवनको अनुभवका आधारमा अनेक तीता-मीठा घटना र अनुभूतिलाई मिसाउँदै आफ्ना सन्ततिलाई बौद्धिक ज्ञान र नैतिक उपदेश दिने उद्देश्यले विभिन्न किसिमका देवी-देवताका, राजा-महाराजाका, राजकुमार-राजकुमारीका तथा वीरपुरुषका पराक्रम, शूरता, वीरता आदिसँग सम्बन्धित कथाहरू सुनाउने गर्दछन् । यी कथाहरू सुनाउनुको उद्देश्य आफ्ना छोराछोरी तथा नातिनातिनालाई त्यस्तै बहादुर बन्नुपर्छ भन्ने कुराको ज्ञान दिनु हो । यसरी लोककथाले स-साना बालबालिकालाई राम्रा काममा लाग्न र नराम्रा काममा नलाग्न उपदेश दिने हुनाले औपदेशिकता लोककथाको एउटा विशेषता हो ।

## २.४ लोककथाका तत्त्वहरू

नेपाली जनमानसमा प्रचलित लोककथा लोकसाहित्यको एक प्रिय विधा हो । कथोपकथनका माध्यमबाट अगाडि बढ्ने यस विधाले एकातिर कथयिताको कल्पनाशक्ति र वाक्चातुर्यलाई प्रदर्शित गर्दछ भने अर्कातिर श्रोतालाई अपूर्व आनन्द प्रदान गर्दछ । यस प्रकारले आनन्द प्रदान गर्ने कारकका रूपमा लोककथाभित्र संयोजित विभिन्न तत्त्वहरू नै देखा पर्दछन् तर यी तत्त्वहरूका बारेमा कथयिता र श्रोतालाई कुनै ज्ञान हुँदैन । सहज रूपमा कथाभित्रका घटना उपघटनाहरू कथयिता भन्दै जान्छ र श्रोताहरू कथयिताको कथनप्रति लीन हुँदै अपूर्व आनन्दको अनुभव गर्दै सुन्दै जान्छन् । यही कथनमा उत्सुकता र श्रवणमा तन्मयता तथा मन्मयताको सिर्जना गर्ने केही कारकहरू कथाभित्र रहेका हुन्छन् । तिनलाई लोककथाका तत्त्वका रूपमा लिन सकिन्छ । त्यस्ता लोककथाका तत्त्वहरूका बारेमा निम्नानुसार उल्लेख गर्न सकिन्छ :

## २.४.१ लोकतत्त्व

लोकसमाजमा प्रचलनमा रहेका रीतिरिवाज र संस्कृतिलाई नै लोकतत्त्व भनिन्छ । साहित्यिक (आधुनिक) कथा लेखकको वैयक्तिक भावनामा बढी आधारित हुने हुँदा लोकमानसको अभिव्यक्ति नगण्य रूपमा वा वैकल्पिक रूपमा आएको हुन्छ भने लोककथामा लोकमानसको अभिव्यक्ति अनिवार्य रूपमा रहेको हुन्छ ।<sup>२५</sup> लोककथाको विशुद्ध पहिचान भनेकै लोकतत्त्व हो । कुनै पनि लोककथामा सम्बन्धित समाजको रीतिरिवाज र संस्कृति भल्किएको पाइन्छ । यस कारण लोकतत्त्व लोककथाको अनिवार्य तत्त्वका रूपमा देखापरेको हुन्छ ।

## २.४.२ कथावस्तु

कथावस्तु लोककथाको अर्को प्रमुख तत्त्व हो । लोककथा आख्यानयुक्त विधा भएकाले कथावस्तुविना लोककथा बन्न सक्दैन । सिङ्गो विश्वब्रह्माण्डका कुनै पनि सन्दर्भ लोककथाका विषयवस्तु वा विषय हुन् । यति मात्र नभएर अलौकिक, काल्पनिक आदि सन्दर्भलाई समेत विषयका रूपमा समावेश गरी कथोपकथन गर्ने गरेको पाइन्छ । यसको तात्पर्य के हो भने लोककथामा सम्भाव्यभन्दा असम्भाव्य विषयले स्थान पाएको हुन्छ ।

विषयगत दृष्टिले हेर्दा लोककथामा प्रेमका विविध सन्दर्भहरू, मङ्गलकामनाका भावना व्यक्त गर्ने सन्दर्भहरू, रहस्य रोमाञ्चक र अलौकिक सन्दर्भहरू यसका विषय बनेर आएका हुन्छन् ।<sup>२६</sup> यी विषयलाई कथावाचकले जुन रूपमा ग्रहण गरेको छ त्यही रूपमा जस्ताको त्यस्तै प्रस्तुत नगरी विभिन्न घटनाहरूसँग उपघटनाहरू जोड्दै, थाढै र बढाउँदै कल्पनाका माध्यमबाट अभ्य सुन्दर र आकर्षक रूपमा प्रस्तुत गरेको हुन्छ । तसर्थ विश्वब्रह्माण्डका कुनै पनि कल्पित सन्दर्भलाई विषयवस्तु बनाएर त्यसै विषयका प्रस्तुतिका क्रममा अनेक पात्र, पात्रा र परिवेश आउने भएकाले कथावस्तुलाई लोककथाको प्रमुख तत्त्वका रूपमा लिने गरिन्छ ।

प्रारम्भ र अन्त्यको एवम् घटना र पात्रको संयोजनलाई संघटना भन्ने गरिन्छ । संघटना आधुनिक कथाहरूमा अस्तव्यस्त रूपमा पनि आएको हुन्छ अथवा

<sup>२५</sup> सत्येन्द्र, लोकसाहित्य विज्ञान (दो.सं.), (आगरा: शिवलाल अग्रवाल एण्ड कम्पनी, इ. १९७१), प. १७१ ।

<sup>२६</sup> रामनाथ ओझा, मधुसूदन गिरी, लोकसाहित्य पूर्व आधुनिक नेपाली साहित्य र आधुनिक नेपाली निबन्ध, (काठमाडौँ: वाडमय प्रकाशन गृह), प. ११० ।

कथाको सुरुवात कहिले मध्यबाट त कहिले अन्त्यबाट पनि गरिएको पाइन्छ, तर लोककथामा कथाको सुरुवात प्रायः सुरुदेखि नै गरिएको हुन्छ ।

### २.४.३ पात्र

पात्र लोककथाको दोस्रो तत्त्व हो । लोककथामा आउने कथावस्तु, पात्र र तिनका कार्यव्यापारबाट अगाडि बढ्ने हुनाले जति मात्रामा कथाको स्थूलता र व्यापकता छ, त्यति नै पात्रहरू आउन सक्छन् र लोककथा कल्पनाप्रधान मौलिक विधा भएकाले यसमा प्रयुक्त पात्रहरू मानवीय, मानवेतर प्राणी र निर्जीव वस्तु पनि हुन सक्छन् । मानवीय चरित्रका रूपमा राजा-महाराजा, रानी, राजकुमार, राजकुमारी आदि र कतै गरिब, दुहुरो आदि आएका हुन्छन् भने मानवेतर पात्रका रूपमा बाघ, भालु, स्याल, खरायो, सुगा, मैना आदि पशुपन्धीहरू पनि आएका हुन सक्छन् । यिनका अतिरिक्त देवी, देवता, राक्षस एवम् निर्जीव वस्तु ढुङ्गा, माटो, बादल आदिलाई पनि पात्रका रूपमा चयन गरिएको हुन्छ । लोककथामा आउने यस प्रकारका पात्रहरूलाई अलौकिक आवरण लगाइएको हुन्छ । यी पात्रका क्रियाकलापहरू अस्तित्व र सम्भावनाभन्दा धेरै पर हुन्छन् । यिनको चारित्रिक विकासको कुनै अवसर हुँदैन । यिनले कथावाचकबाट कपोलकल्पित शक्ति प्राप्त गरेका हुन्छन् । जे होस् यस्तै पात्र र तिनका क्रियाकलापले श्रोतालाई लट्ठ पार्ने हुनाले यसलाई लोककथाको एउटा तत्त्वका रूपमा लिने गरिन्छ ।

### २.४.४ भाषाशैली एवम् संवाद

भाषाशैली एवम् संवाद पनि लोककथाको महत्त्वपूर्ण तत्त्व हो । मनका भाव तथा विचारको अभिव्यक्तिको माध्यम भनेकै भाषिक माध्यम हो । त्यसैले यसको अत्यन्तै महत्त्व रहेको हुन्छ । लोककथामा भाषाशैलीलाई भाषिक कलाका रूपमा नै लिइन्छ । लोककथामा कथावाचकको भाषाशैलीले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । आकर्षक भाषाशैलीको प्रयोगले लोककथालाई रोचकता प्रदान गरेको हुन्छ । वास्तवमा भाषाको शृङ्गार र सौन्दर्य नै शैली हो र शैली नै रचनाकारको व्यक्तित्व पनि हो ।

लोककथामा संवाद पनि महत्त्वपूर्ण मानिन्छ । कथामा प्रयोग भएका पात्रहरूको चारित्रिक विशेषताको बखान संवादद्वारा गरिएको हुन्छ । संवादले नै कथालाई नाटकीय बनाउनमा मदत पुऱ्याउँछ भने पात्रसँग सम्बन्धित कतिपय

समस्या र तिनका विचारको अभिव्यक्ति पनि संवादद्वारा नै हुने हुँदा कथाको उद्देश्य प्राप्तिका लागि यसको माध्यम अपनाइएको हुन्छ । अतः लोककथामा प्रयुक्त संवाद स्थानीय भाषा र पात्रानुकुल हुनाले लोककथा रोचक बनेका हुन्छन् ।

## २.४.५ अभिप्राय

कथाहरूमा प्रायजसो पटक-पटक पुनरावृत्त भइरहने एकै किसिमका दृष्टिकोणलाई अभिप्राय भनिन्छ । यो एक प्रकारको कथातन्तु हो । सौतेनी आमाको दुर्व्यवहार, राजकुमारको वीरता, स्यालको चलाखीपन जस्ता कैयन् अभिप्रायका आधारमा कतिपय लोककथाहरूबीच समानता स्थापना हुन गई एउटा वर्ग पनि बन्न सक्छ । साहित्यिक कथा वैयक्तिक हुने हुँदा विभिन्नतामा अभिव्यक्त हुन्छन् भने लोककथा लोकमानसद्वारा अभिप्रेरित अभिप्रायमा अभिव्यक्त हुन्छन् । त्यसैले अभिप्राय पनि लोककथाको एउटा अनिवार्य तत्त्व हो ।

## २.४.६ उद्देश्य

उद्देश्य लोककथाको अर्को महत्वपूर्ण तत्त्व हो । नेपाली समाजमा लोककथाले लामो समयदेखि जरा गाड्दै आउनु र सधैँ सबैलाई उत्तिकै प्यारो लाग्नाको मूल कारण यसबाट प्राप्त हुने मनोरञ्जन हो । तसर्थ लोककथा मूलतः मनोरञ्जनको उद्देश्यले वाचन-श्रवण गरिन्छ । यसका अतिरिक्त यसबाट धार्मिक-नैतिक शिक्षा वा उपदेश पनि प्राप्त गर्ने उद्देश्यले लोककथा भन्ने-सुन्ने गरिन्छ । यिनै तत्त्वहरूको कुशल संयोजनबाट लोककथा निर्मित हुन्छ । यदि यी तत्त्वहरूको समन्वय हुन सकेन भने लोककथा सुन्दर र लोकप्रिय हुन सक्दैन ।

## २.५ लोककथाका प्रकार

लोककथा भन्ने र सुन्ने परम्परा धेरै पहिलेदेखिको हो । लोकजीवनमा धेरै किसिमका लोककथा पाइन्छन् । तिनको वैज्ञानिक किसिमको वर्गीकरण भने अझै हुन सकेको छैन । लोककथाको वर्गीकरण गर्दा पूर्वीय र पाश्चात्य विद्वान्हरूमा पनि मतैक्य भएको भेटिएन । संस्कृत साहित्यका आचार्यहरूले कथाका विषयवस्तुको आधारमा कथा र आख्यायिका गरी विभाजित गर्दा काल्पनिक कथानक भएकालाई कथा र ऐतिहासिक कथानक भएकालाई आख्यायिका भनी विभाजन गरेको पाइन्छ ।<sup>२७</sup>

<sup>२७</sup> चूडामणि बन्धु, नेपाली लोकसाहित्य, पूर्ववत्, २०५८, पृ. २९० ।

त्यस्तै कथाको भेद छुट्ट्याउने क्रममा हरिभद्राचार्यले कथालाई चार प्रकारमा छुट्टाएका छन् । अर्थकथा, कामकथा, धर्मकथा र संकीर्ण कथा ।<sup>२८</sup> बीसौँ शताब्दीमा पाश्चात्य जगतमा पनि लोककथालाई अध्ययन र वर्गीकरण गर्ने परम्परा बस्यो । अङ्ग्रेजी लोककथाका विद्वान् जर्ज गोमेले लोककथाहरूलाई चार प्रकारमा विभाजित गरे । दन्त्यकथा, वीरकथा, वीरगाथा र स्थानविषयक ऐतिहासिक कथाहरू ।

यसरी विभिन्न आधारमा लोककथालाई छुट्ट्याउने प्रयास गरिएको छ तैपनि कथाहरू यति नै प्रकारका हुन्छन् भनेर ठोकुवा गर्ने स्थिति भने छैन । नेपाली समाजमा विभिन्न खालका लोककथाहरू व्यवहृत हुँदै आइरहेका छन् । भूतप्रेत, राक्षस, बोक्सी, धामी, परी, अप्सरासँगको चमत्कारिक विवरण, चाडपर्वहरू र मेला उत्सव सुत्रपात हुनाका कारण, मानिसका विभिन्न अवस्थाका वृत्तिहरू, छल तथा विश्वासघातका कुरा भएको नेपाली लोककथा पनि सुन्ने र सुनाउने प्रचलन देखिन्छ । यी सबै तथ्यलाई निरूपण गर्दा र पूर्व र पश्चिमका मुलुकहरूमा रहेका कथा र तिनको वर्गीकरणको आधारबाट नेपाली लोकभूमिमा प्रचलनमा रहेका लोककथाहरूलाई मोटामोटी रूपमा निम्न वर्गभित्र राखेर विभाजन गर्नु वाञ्छनीय हुन्छ ।

## २.५.१ धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक लोककथाहरू

पुराण, रामायण, महाभारत, व्रत, उपासना, धार्मिक अनुष्ठान आदिसँग सम्बन्धित कथाहरू धार्मिक लोककथा हुन् भने सांस्कृतिक र ऐतिहासिक पक्षसँग सम्बन्धित कथाहरूलाई सांस्कृतिक, ऐतिहासिक लोककथाहरू भनिन्छ । धार्मिक लोककथाहरूले श्रोतालाई नैतिक दृष्टान्त एवम् अर्ती उपदेश दिने काम गर्दछन् । विभिन्न देवीदेवता, तिनको उत्पत्ति, मठमन्दिर निर्माण, जात्रा, ठाउँ आदिसँग सम्बन्धित कथाहरू सांस्कृतिक कथा हुन् भने वीर पुरुष र तिनका साहसिक कार्यसँग सम्बन्धित कथाहरू ऐतिहासिक लोककथा हुन् ।

## २.५.२ अर्ती-उपदेशका लोककथाहरू

लोककथाको मूल उद्देश्य मनोरञ्जन प्रदान गर्नु भए पनि गौँण उद्देश्य लोकमानसलाई अर्ती उपदेश दिनु पनि हो । मनोरञ्जनमूलक लोककथाहरूमा पनि

<sup>२८</sup> चूडामणि वन्धु, नेपाली लोकसाहित्य, पूर्ववत्, २०५८, पृ. २९१ ।

अन्त्यमा गएर कर्तव्यपालन, परोपकार, सत्य, दया, धर्म, न्याय, त्याग, तपस्या, सहनशील आदि असल गुणको विकास गर्नेतर्फ कथाले प्रेरित गरेको हुन्छ । असल काम गर्नेको विजय र खराब काम गर्नेको पराजय देखाउँदै पुरस्कार र दण्डका माध्यमबाट उपदेश र नीतिसम्बन्धी शिक्षा दिने उद्देश्यले रचना गरिएका लोककथाहरू यस अन्तर्गत पर्दछन् ।

#### २.५.३ पशुपन्थीका लोककथाहरू

लोककथाका पात्रहरूमा पशुपन्थीको भूमिका पनि महत्वपूर्ण हुने गर्दछ । ती लोककथामा पशुपन्थी बोल्ने, हिँड्ने आदि कामहरू गर्ने गर्दछन् । यस्ता चरित्र भएका कथालाई पशुपन्थीसम्बन्धी लोककथाका रूपमा लिन सकिन्छ ।

#### २.५.४ अतिमानवीय रूपका लोककथाहरू

मानवेतर पात्रहरूलाई छनौट गरी तिनका विषयमा बनाइएका कथाहरू यस अन्तर्गत पर्दछन् । यस्ता कथामा पात्र मानवेतर, अप्राकृतिक, विषम, अद्भुत एवम् असम्भव घटना विवरण पनि अलौकिक र अप्राकृतिक हुन्छन् । यस्ता लोककथामा कल्पनाको उच्च उडान भरिएको हुन्छ भने अत्यधिक कल्पनाका कारण त्यस्ता खालका लोककथाहरूबाट भरपूर मनोरञ्जन लिन सकिन्छ । अनौठा-अनौठा घटनाहरूको उपस्थितिले गर्दा यस्ता लोककथाहरू अभिरुचिपूर्वक सुन्ने खालका हुन्छन् ।

#### २.५.५ दैवी लोककथाहरू

दैवीदेवतासँग सम्बन्धित लोककथाहरू यस अन्तर्गत पर्दछन् । यस्ता लोककथाहरूमा विशेषगरी व्यक्तिले दैवीदेवताको तपस्या गरी शक्ति प्राप्त गरेको र त्यही शक्तिका माध्यमबाट साहसिक र अचम्मका कामहरू गरेको कुरा बताइएको हुन्छ ।

#### २.५.६ फलफूलका लोककथाहरू

फलफूलहरूलाई पात्रका रूपमा उभ्याइएका लोककथाहरूलाई फलफूलका लोककथा भनिन्छ । फलफूल सम्बन्धी विषयवस्तुमा सोही अनुरूपका पात्रहरू चयन

गरिएको हुन्छ । यस्ता लोककथाहरूमा मानिसले जस्तै क्रियाकलापहरू गरेर यस्ता पात्रहरूको माध्यमबाट अत्यधिक मनोरञ्जन गराउने खालका लोककथाहरूको निर्माण भएको पाइन्छ ।

#### २.५.७ साहस तथा बहादुरीका लोककथाहरू

साहसिक र वीर पुरुषहरूलाई विषयवस्तु बनाइएका लोककथाहरू यस अन्तर्गत पर्दछन् । यस्ता लोककथाहरूको उद्देश्य साहसिक र वीर पुरुषहरूको जीवनीका माध्यमबाट उपदेश दिनु रहेको हुन्छ ।

#### २.५.८ विविध लोककथाहरू

उपर्युक्त वर्गीकरणभित्र नपरेका विभिन्न जातिका, धर्म, संस्कृति, चालचलनअनुसारका कथाहरू विविध अन्तर्गत राख्न सकिन्छ ।

### २.६ निष्कर्ष

यसरी उपर्युक्त विश्लेषणबाट के कुरा प्रष्ट हुन्छ भने लोकजीवन लोककथाका दृष्टिले उन्नत छ । लोककथा भन्ने र सुन्ने परम्परामा मात्र सीमित नरहेर अध्ययनको विषयसमेत बनिसकेको छ । विभिन्न विद्वानहरूले यसको परिभाषा गरेका छन्, यसका तत्वहरूको निरूपण गरेका छन् । यसभित्र अथाहा ज्ञानको भण्डार लुकेको छ । हाम्रो समाजमा थुप्रै लोककथाहरूको प्रयोग लामो समयदेखि हुँदै आएको र थुप्रै प्रकारका लोककथाहरूको प्रयोग समाजले गर्दै आएको छ । लोककथा नेपाली समाजको लोकप्रिय विधाका रूपमा पनि प्रस्तुत भएको छ । नेपाली लोककथा लोकजीवनको गतिशील भावप्रवाहमा सधैँ प्रवाहित भइरहने, रोमाञ्चकारी, अतिशयोक्तिपूर्ण कहिल्यै नरित्तिने सागर हो । असङ्ख्य लोकजीवनका अभिव्यक्तिको मर्म लोककथा हो ।

### ३. लोककथाको अध्ययन क्षेत्र, सङ्गलित लोककथाहरू, तिनको विश्लेषण र वर्गीकरण

#### ३.१ लोककथाको अध्ययन क्षेत्र

नुवाकोट जिल्ला मध्यमाञ्चल विकाश क्षेत्रको वागमती अञ्चलमा पर्दछ । नेपालको कुनै पनि अञ्चलको सीमाना तथा अन्तर्राष्ट्रिय सीमानालाई समेत नद्दोएको र भौगोलिक विभाजनअनुसार पहाडी प्रदेशमा अवस्थित यो जिल्ला भण्डै अर्धचन्द्राकार रूपमा पूर्वपश्चिम फैलिएको छ । पहाडी भूभागको अंश ७१ प्रतिशत, हिमाली भूभागको १८ प्रतिशत, तथा टार, बेंसी र समथर भूभागको ११ प्रतिशत अंश रहेको यो जिल्ला २७४५° देखि २८२०° उत्तरी अक्षांश र ८५०° देखि ८५४५° पूर्वी देशान्तरमा फैलिएको छ । यो समुद्रसतहबाट न्युनतम ४५७ मिटरदेखि ५१४४ मिटरसम्मको उचाइमा अवस्थित छ ।<sup>२९</sup> यस जिल्लामा तामाङ तथा बाहुन-क्षत्रीको मुख्य बसोबास रहेको छ ।

नुवाकोट जिल्लामा ६१ गा.वि.स. तथा १ नगरपालिका पनि पर्दछन् जसमध्ये रालुकादेवी, सुन्दरादेवी, शिखरबेंसी, थप्रेक र समुद्रटार गा.वि.स. यस अध्ययनक्षत्रीभत्र समेटिएका छन् । यी प्रत्येक गा.वि.स. मा हिन्दू र बौद्ध धर्मको बाहुल्य रहेको छ । जातिगत रूपमा सुन्दरादेवी गा.वि.स.मा क्षत्री र अन्य गा.वि.स.मा तामाङ जातिको आधिक्य छ । भाषागत रूपमा पनि तामाङ जातिको बढी बसोबास भएका स्थानहरूमा तामाङ भाषाकै बढी प्रचलन रहेको छ भने सुन्दरादेवी गा.वि.स. मा क्षत्री जातिको बढी बसोबास भएकाले यस स्थानमा खस अथवा नेपाली भाषाको बाहुल्य देखिन्छ । सम्पर्क भाषाका रूपमा नेपाली भाषालाई नै प्रयोग गरिन्छ । यी क्षेत्रहरूमा नेवार तथा अन्य जातिहरू पनि अल्पसङ्ख्यकका रूपमा बसोबास गर्दछन् । विद्युतीय सञ्चार साधानहरूको प्रयोग हुने यी स्थानहरूको साक्षरता दर ४९.०६ प्रतिशत रहेको छ ।<sup>३०</sup>

दसैं, तिहार, ल्होसार आदि यस क्षेत्रका मुख्य चाडहरू हुन् । जातीय विविधताभित्रको एकता यस क्षेत्रको एउट महत्त्वपूर्ण विशेषता हो । मेला, पर्व, जात्रा, आदि यहाँका संस्कार हुन् । मुख्यतः हिन्दू र बौद्ध धर्मावलम्बीहरूको बाहुल्य भएकाले सोही धर्मसँग सम्बन्धित संस्कारहरू तथा आफै प्रकारका लोकसाहित्य, संस्कृतिहरू पनि यस क्षेत्रमा संस्कारका रूपमा विकसित भएका छन् ।

<sup>२९</sup> [www.nuwakotforum.blogspot.com](http://www.nuwakotforum.blogspot.com)

<sup>३०</sup> शम्भुराम जोशी र अन्य, भिलेज डेभलोपमेन्ट रिपोर्ट, (पुलीसडक, काठमाडौं, इन्टर्निशम स्टडी एन्ड रीसर्च सेन्टर) इ. २००८, पृ. ३१७ ।

राजधानीको नजिकैको क्षेत्र भएकाले यहाँको परम्परागत ग्रामीण समाजमा धेरै परिवर्तन आएको छ। सहरी सभ्यताको प्रभावले यस क्षेत्रलाई पूर्ण रूपमा ग्रसित तुल्याएको छ। वैदेशिक रोजगारीले गाउँबाट युवावर्ग बाहिरिएको छ। पढेलेखेका युवाजमात पनि सहरतिर हराएको छ। त्यहीं बसोवास तथा खेतीपाती गर्ने जमात पनि फुर्सदको समय सहरतिर आई बिताउँछ। गरिब मजदुरहरू पनि कामको समयमा मात्र गाउँमा बसी अन्य समयमा राजधानीमै कामको खोजीमा हल्लिरहेका हुन्छन्। प्रहरी तथा अन्य सरकारी सेवामा पनि यहाँका मानिसहरूको संलग्नता बढ्दो छ। उहिले पृथ्वीनारायण शाहको युद्धका कथाहरू, गोठालाखेतालाका कथाहरू, रनवन गुञ्जने गरी गाइने गीतका भाकाहरू यस क्षेत्रबाट लोपप्रायः भइसक्ने स्थितिमा पुगिसकेका छन्।

यस अध्ययनमा सङ्गलन गरिएका सम्पूर्ण लोककथाहरू उपर्युक्त लिखित क्षेत्र (थप्रेक, रालुकादेवी, समुद्रटार, सुन्दरादेवी र शिखरबैसी) सँग सम्बन्धित छन्। नेपाली भाषाका लोककथाहरू खोजी गर्नु पर्ने भएकाले र यस क्षेत्रका नेपाली भाषीहरू बाहुन-क्षत्री भएकाले मुख्य रूपमा बाहुन-क्षत्री समुदाय र संस्कारसँग नै सम्बन्धित छन्। कथाका केही सन्दर्भहरूमा जातिगत आधिक्यताले गर्दा तामाङ पात्रहरूको पनि प्रयोग भएको छ। नुवाकोट जिल्लाका बासिन्दा दनुवारहरूको पनि यस कथाका केही सन्दर्भमा प्रयोग भएको छ। मुख्यतः यिनै तामाङ, बाहुन-क्षत्री र दनुवार जाति र तिनका संस्कारसँग यहाँका कथाहरूको सन्दर्भ र परिवेश नजिकिएको छ।

### ३.२ सङ्गलित लोककथाहरू र तिनको विश्लेषण

#### ३.२.१. चिर्केश्वर महादेव उत्पत्तिको कथा :

‘चिर्केश्वर महादेव उत्पत्तिको कथा’ कथामा उल्लेख गरिएका महादेवको मन्दिर नुवाकोट जिल्लाको बेलकोट गा.वि.स. मा पर्दछ।

नुवाकोट जिल्लाको बेलकोट गा.वि.स. मा पर्ने चिर्केश्वर महादेवको उत्पत्तिको कथा सुन्नुहोस्। अहिलेको बेलकोट गा.वि.स.भन्दा माथि एउटो ठूलो थुम्को छ। त्यो थुम्कोबाट नेपालको दक्षिणी सीमानासम्म देखिन्छ। त्यस डाँडाको माथिल्लो हिमाली भेकतिर तामाङ जातिका मानिसहरू बस्छन् भने अलि तल्लो भेकतिर क्षत्री बाहुनहरू बस्छन्। उहिल्यैको कुरा हो, त्यो माथिल्लो हिमाली भेकतिर मानिसहरू गाई चराउँन जाँदा रहेछन्। गोठालाहरू चरनमा गाई छाडेर आफ्नै धुनमा रमाउँथे। गाईहरू टम्म अघाएर घर फर्कन्थे।

प्रायः सबै गाईले रामैसँग दूध दिन्ये तर एउटा गाईले जति गर्दा पनि दूध दिईनथ्यो । त्यस गाईको फाँचोमा दूध नै हुँदैनथ्यो । गोठालाहरूले किन गाईले यसरी दूध दिन छाड्यो भनेर चियो गरेछन् । चियो गर्दै जाँदा त त्यो गाईले चरनको एउटा डाँडामा गएर दूध भार्ने गर्दो रहेछ । गाईले दूध भारेको ठाउँमा नियालेर हेर्दा एउटा ढुङ्गो जमिनबाट अलिकति बाहिर निस्किएको रहेछ । गाउलेहरूले त्यहाँ के छ भनी खनेर हेरेछन् । खन्दाखेरि जति खन्यो उति गहिरो हुँदै गएछ । जति खने पनि ढुङ्गाको फेद कहिल्यै भेटिएनछ । खन्दै जाँदा त्यो ढुङ्गा बीचमा चिरा परेको रहेछ । बीचमा चिरा परेको देखेर सबै मानिसहरू अचम्ममा परेछन् । त्यही क्रममा त्यही गाउँको एकजना तामाडलाई सपनामा महादेव प्रकट भएर भन्नु भएछ, “तिमीहरूले जे खनिरहेका छौ त्यो ढुङ्गा होइन । त्यो त मेरो चिम्टा हो । पहिले म उत्तरा खण्डमा कालकुट विष सेवन गरेर बसेको थिएँ । त्यही बेला एक दिन यहाँ बास बस्नु परेकाले म बास बसेको थिएँ । जानेबेलामा मैले चिम्टा यहीं छोडेर गएँछु । कैयौं वर्षसम्म मेरा साथमा रहेको हुँदा यस चिम्टामा पनि मेरो शक्ति छ । तिमीहरूले जति खने पनि यसको अन्त्य भेट्न सक्दैनौ” भनेर महादेवले सूचना दिएछन् ।

त्यसपछि मानिसहरूले त्यही ठाउँमा मन्दिर स्थापना गरी चिम्टेश्वर भनेर नामकरण गरेछन् । कालान्तरमा यो मन्दिर चिम्टेश्वर र चिर्केश्वर दुवै नामले चिनिन थालेछ । त्यस मन्दिरको अगाडि एउटा बसाहा पनि छ । त्योचाँहि मानिसहरूको बल दाँझे बसाहा हो रे । यसलाई दिनहुँ उचाल्ने मानिसले जहिलेसम्म पनि उचाल्न सक्छ रे तर एक दिन मात्र उचाल्न छाड्यो भने अर्को दिन उचाल्न सक्दैन रे । त्यस बसाहामा पनि शिवशक्ति रहेको छ रे भनेर मानिसहरू त्यस बसाहालाई पनि पुज्ने गर्दन् ।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला  
यो कथा वैकुण्ठ जाला, भन्नेबेलामा तुरून्तै आइजाला

स्रोत  
कृष्णदेव रेग्मी  
रातुकादेवी-२, नुवाकोट

### ३.२.१.१ कथानक

‘चिर्केश्वर महादेव उत्पत्तिको कथा’ को कथानक किंवदन्तीमूलक छ। यहाँ नुवाकोटको चिर्केश्वर महादेवको उत्पत्तिका सन्दर्भमा किंवदन्ती प्रस्तुत गरिएको छ। कथानक यस प्रकार छ :

नुवाकोटको शिखरबेंसी गा.वि.स.भन्दा माथि ठूलो थुम्कोमा गोठालाहरू गाई चराउन जानु, सबै गाईहरू टम्म अघाएर घर फर्कनु र राम्रोसँग दूध दिनु तर एउटा गाईले जति नै अघाए पनि दूध दिईनदिनु, गोठालाहरूले यसको कारण खोज्ने प्रयास गर्नु, त्यस गाईले चरनको एउटा डाँडामा जमिनबाट अलिकति बाहिर निस्किएको एउटा ढुङ्गामा दूध भार्नु, गोठाला र गाउँलेहरूले त्यहाँ के रहेछ भनेर खनी हेर्नु, जति खने पनि फेद नभेटिने एउटा ढुङ्गो फेलापार्नु, खन्दै जाँदा त्यो ढुङ्गो चिम्टाआकारमा बीचमा चिरिएको हुनु, सबै गाउँलेहरू आश्चर्यमा पर्नु, सपनामा महादेव प्रकट भई त्यही गाउँको एकजना तामाडलाई त्यो ढुङ्गो सामान्य नभएर महादेवको चिम्टा भएको, त्यो चिम्टा लामो समयसम्म महादेवसँग रहेको हुँदा शिवशक्तिले भरिपूर्ण भएको रहस्योद्घाटन गर्नु, त्यसपछि मानिसहरूले त्यस ठाउँमा मन्दिर स्थापना गर्नु र चिम्टेश्वर महादेव नामकरण गर्नु कालान्तरमा त्यो नाम चिर्केश्वर महादेवमा रूपान्तरण हुनु आदि यस कथाका मुख्य कथानकका रूपमा आएका अंश हुन्।

प्रस्तुत किंवदन्तीमूलक कथाको कथानकमा कार्यकारण सम्बन्ध रहेको पाइन्छ। यहाँ गाई चराउन लैजानु प्रथम कार्य भएको छ। चराउन लगेका गाईमध्ये एउटाले दूध नदिनु अर्को कार्य हो। गाईले दूध नदिएको कारणको खोजी गरिएको छ। कारणको खोजी गर्ने क्रममा गाईले दूध एउटा ढुङ्गामा भारेको कुरा पत्ता लाग्दछ र त्यसको खोजी गर्दा चिम्टेश्वर महादेवको उत्पत्ति भएको देखिन्छ। यसरी यो कथा कार्यकारण सम्बन्धका आधारमा पनि सफल नै देखिन्छ।

### ३.२.१.२ अभिप्राय

यस कथामा महादेवको सन्दर्भलाई विशेष अभिप्रायका रूपमा लिन सकिन्छ। गाईले डाँडाको ढुङ्गामा दूध भार्नु, मानिसले त्यहाँ के रहेछ भनेर खनेर हेर्नु, खन्दा कहिल्यै पनि ढुङ्गाको फेद नभेटिनु, सपनामा एउटा तामाडलाई महादेवले दर्शन दिनु र आफ्नो चिम्टाको शक्तिको वर्णन गर्नु आदि सन्दर्भहरू यस कथाका विशेष अभिप्राय हुन्।

### ३.२.१.३ पात्र/चरित्र

गोठालाहरू, गाउँलेहरू र महादेवलाई मुख्य पात्रका रूपमा लिइएको छ । गोठालाहरू गाई चराउन डाँडातिर गएको सन्दर्भ देखाइएको छ । एउटा गाईले घरमा दूध नदिएपछि त्यसको कारण खोजी गर्ने कार्यमा पनि गोठालाहरूको महत्त्वपूर्ण भूमिका रहेको छ । गाउँलेहरूले गाईले दूध भारेका ठाउँको ढुङ्गो खन्ने कार्य गरेका छन् । त्यस पछि चिर्केश्वर महादेवको मन्दिर स्थापना गर्ने कार्यमा पनि गाउँलेहरूको महत्त्वपूर्ण भूमिका देखिएको छ । महादेव सपनामा प्रकट भएका छन् । महादेवलाई अलौकिक पात्रका रूपमा लिइएको छ । जसले आफ्नो छाडिएको चिम्टाका बारेमा जानकारी दिएको छ । सबै सत पात्रकै रूपमा आएका छन् । असत पात्रको उपस्थिति देखिएको छैन । प्रायः सबै मञ्चीय पात्र नै छन् । सपनामा देखिएका महादेवलाई अलौकिक पात्रका रूपमा लिन सकिन्छ । गाईहरूले कुनै मानवीय व्यवहार नदेखाएकाले तिनलाई पात्रका रूपमा लिन सकिदैन । त्यसैले यहाँ मानवेतर पात्रको उपस्थिति देखिदैन ।

### ३.२.१.४ कथोपकथन

पूरै वर्णनात्मक ढङ्गमा तयार पारिएको हुँदा यस कथामा कथोपकथनको प्रयोग नभएको देखिन्छ । पात्रहरूका बीचमा भएका केही संवादात्मक स्थितिलाई पनि यहाँ कथावाचकले वर्णनकै क्रममा प्रस्तुत गरेको देखिन्छ । यति भएर पनि सपनामा महादेवले तामाङ्गसँग गरेको एकतर्फी कुरालाई कथोपकथनको अंशका रूपमा लिन सकिन्छ । जस्तै :

महादेव : “तिमीहरूले जे खनिरहेका छाँ, त्यो ढुङ्गा होइन । त्यो त मेरो चिम्टा हो । पहिले म उत्तरा खण्डमा कालकुट विष सेवन गरेर बसेको थिएँ । त्यही बेला एक दिन यहाँ बास बस्नु परेकाले म बास बसेको थिएँ । जानेबेलामा मैले चिम्टा यहाँ छोडेर गएँछु । कैयौँ वर्षसम्म मेरा साथमा रहेको हुँदा यस चिम्टामा पनि मेरो शक्ति छ । तिमीहरूले जस्ति खने पनि यसको अन्त्य भेट्न सक्दैनौ ।”

यसका अतिरिक्त अन्य सन्दर्भमा कथोपकथनको अवस्था देखिदैन ।

### ३.२.१.५ द्रन्द

सबै सत पात्रहरू मात्र भएकाले यस कथामा पात्रगत बाट्य द्रन्द देखिदैन । गाईले दूध दिन छाड्दा गोठालाहरूका मनमा किन र के गरी यसो भयो भन्ने मानसिक तनाव उत्पन्न भएको छ । गाईले एउटा डाँडामा गएर दूध भार्दा पनि उनीहरूका मनमा तनाव उत्पन्न भएको छ । ढुङ्गो खन्दै जाँदा चिरा परेको अवस्था पाइएको छ । यसले पनि ती गाउँलेहरूमा मानसिक चिन्ता देखिएको छ । यी विभिन्न सन्दर्भले यहाँका पात्रहरूको मानसिक

द्वन्द्व देखाएको छ। यो मानसिक द्वन्द्व सपनामा महादेव प्रकट भएर चिम्टेश्वर महादेवका बारेमा जानकारी दिएपछि समाधान भएको छ।

### ३.२.१.६ उद्देश्य

मनोरञ्जन प्रदान गर्नु तथा नुवाकोट क्षेत्रमा स्थापित धार्मिक स्थल चिर्केश्वर महादेवको उत्पत्तिको किंवदन्तीमूलक सन्दर्भ प्रस्तुत गर्नु नै यस कथाको मुख्य उद्देश्य हो। गाई चराउन जाने सन्दर्भ, गाईले घरमा दूध नदिएको सन्दर्भ, गाईले दूध नदिनाको कारणको खोजी, महादेवको सन्दर्भ आदि यस कथामा आएका मनोरमपूर्ण सन्दर्भहरू हुन्। यिनै सन्दर्भहरूबाट यस कथाका श्रोताहरूलाई पूर्ण रूपमा मनोरञ्जन प्राप्त हुन्छ। गाईले भगवान्‌लाई चिनेर दूध चढाएको कुरा पनि यहाँ देखाउन खोजिएको छ। सपनामा महादेव प्रकट भएर आफ्नो चिम्टाको शक्ति प्रस्तुत गरेको सन्दर्भबाट तथा चिम्टेश्वर महादेवको पूजाआजाको सन्दर्भबाट देवताप्रति आस्था र विश्वासको भावना जगाउने उद्देश्य राखिएको देखिन्छ। यसरी यस कथाले मनोरञ्जन दिने र भगवान्‌प्रति आस्था जगाउने कार्य गरेको छ। यो नै यस कथाको मुख्य उद्देश्य हो।

### ३.२.१.७ भाषा

भाषिक सरलता यस कथाको अर्को विशेषता हो। सरल र ग्राम्य भाषा यस कथामा बढी मात्रामा प्रयोग भएको देखिन्छ। बेलकोट, माथि, थुम्को, हिमाली, बाहुन, उहिल्यै, गोठाला, फाँचा, चियो, फेद, अचम्म, दाँज्जे, दिनहुँ आदि जस्ता ठेट नेपाली शब्दहरूको प्रयोग यस कथामा भएको छ। चिर्केश्वर, उत्पत्ति, क्षत्री, प्रकट, खण्ड, कालकुट, विष, सेवन, शक्ति, कालन्तर, बसाहा आदिजस्ता तत्सम शब्दहरूको प्रयोग पनि यस कथामा भएकै छ। तामाङ जस्ता आगन्तुक शब्दहरूको प्रयोग यस कथामा अल्प रूपमा मात्र भएको छ। अनुकरणात्मक शब्दहरूका सन्दर्भमा एउटा मात्र अनुकरणात्मक शब्द ‘टम्म’ प्रयोग भएको छ। र, त जस्ता निपातको प्रयोग निकै कम मात्रामा भएको देखिन्छ। वाक्यका तहमा सरल वाक्यहरूकै अधिक प्रयोग भएको देखिन्छ। केही वाक्यहरू जटिल पनि छन्।

क) गोठालाहरू चरनमा गाई छाडेर आफ्नै धुनमा रमाउँथे।

ख) त्यस डाँडाको माथिल्लो हिमाली भेकतिर तामाङ जातिका मानिसहरू बस्थन् भने अलि तल्लो भेकतिर क्षत्री बाहुनहरू बस्थन्।

माथिका उदाहरणमध्ये ‘क’ सरल वाक्य हो भने ‘ख’ जटिल वाक्य हो । संरचनागत रूपमा जटिल भए पनि सो वाक्य अर्थगत रूपमा सरल नै छ, त्यसैले यस कथामा प्रयोग भएका वाक्यहरू सरल नै रहेका छन् ।

### ३.२.१.८ शैली

प्रस्तुत ‘चिर्केश्वर महादेवको उत्पत्तिको कथा’ कथामा वर्णनात्मक शैलीको प्रयोग भएको छ । एकनासको वर्णनशैली यस कथामा आएको छ । कथावाचकले हाउभाउका साथमा कथावाचन गरेको छ । महादेव सपनामा प्रकट भई आफ्नो छाडिएको चिम्टाका बारेमा जानकारी दिँदा नाटकीकरणको प्रयोग भएजस्तै देखिन्छ । सपनामा महादेव बोल्ने बाहेक अन्य कुनै पनि सन्दर्भमा यस कथाका पात्रका वीचमा संवाद भएको छैन । सामान्य रूपमा देखिन खोजेका संवादात्मक स्थितिलाई पनि कथावाचकले वर्णनात्मक रूपमै प्रस्तुत गरेका छन् ।

### ३.२.१.९ परिवेश

नुवाकोट जिल्लाकै ग्रामीण परिवेश यस कथामा चित्रण गरिएको छ । तामाङ जातिको र ब्राह्मणक्षत्रीको समाज पनि यस कथाको परिवेशकै रूपमा आएको देखिन्छ । गोठालो जाने तथा गाई चराउने परिवेश पनि यस कथामा देखाइएको छ । डाँडा, दुङ्गा आदि सन्दर्भले गर्दा यहाँको परिवेश पहाडी क्षेत्रको परिवेश हो भन्ने कुरा प्रष्ट हुन्छ । यो लौकिक परिवेशका अतिरिक्त यस कथामा महादेवको उपस्थितिले अलौकिक परिवेशको चित्रण गरेको देखिन्छ । यस अलौकिक परिवेशमा महादेव, चिर्केश्वर महादेव, बसाहा आदिको सन्दर्भ देखाइएको छ ।

### ३.२.१.१० निष्कर्ष

‘चिर्केश्वर महादेवको उत्पत्तिको कथा’ कथामा किंवदन्तीमूलक कथानकको प्रयोग भएको छ । यो किंवदन्ती नुवाकोटको महादेवसँग सम्बन्धित एउटा धार्मिक स्थलमा आधारित छ । यसमा आएका पात्रहरू जातिगत रूपमा बाहुन, क्षत्री र तामाङ छन् । व्यक्तिगत रूपमा कुनै पनि पात्रको उपस्थिति देखिएको छैन । सामूहिक रूपमा नै सबै पात्रहरू आएका छन् । कथोपकथन अत्यन्त न्युन रूपमा आएको छ । सपनामा महादेव बोल्नेदेखि बाहेक अन्य पात्रहरूका वीचमा कुनै बोलचालसम्म भएको देखिन्दैन । संरचनागत रूपमा केही जटिल वाक्यहरू भए पनि अर्थगत रूपमा सरलता देखिन्छ । शैली पूर्ण रूपमा वर्णनात्मक रहेको छ ।

मानसिक द्वन्द्वलाई मुख्य रूपमा प्रस्तुत गरिएको उक्त कथाले देवताप्रतिको विश्वासलाई प्रगाढ बनाउने उद्देश्य रहेको छ । महादेवको उपस्थिति विशेष अभिप्रायका रूपमा आएको छ ।

### ३.२.२.१. जालपादेवी उत्पत्तिको कथा

(यस कथामा उल्लेख गरिएको जालपादेवीको मन्दिर नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं ७ मा अवस्थित छ ।)

नुवाकोटको गणहार भन्ने ठाउँमा दनुवार जातिको बसोबास थियो । उनीहरूको मुख्य पेसा भनेको नै माछा मार्ने थियो । उनीहरू रातको समयमा माछा मार्न जाल लिएर खोलातिर जान्ये, रातभरि माछा मारेर जीवीकोपार्जन गर्नुपर्थ्यो । माछा नमारेका दिन उनीहरू भोकै बस्थे । बालबच्चा पनि भोकै हुन्थे । त्यसैले दनुवारहरू सकेसम्म बढी माछा मार्ने प्रयास गर्थे ।

एक पटक तिनै दनुवारहरू माछा मार्न भनी जाल बोकेर गएछन् । त्रिशुली र तादी नदीमा उनीहरूले माछा मार्ने प्रयास गरेछन् । त्यस रात कति प्रयास गरे पनि जालमा माछा परेनछ । साहै दिक्क भएर जलारीले नदीमा जाल हानेछ । उसलाई यस पटक भने जालमा माछा परेजस्तो लागेछ । अनि जलारीले अत्यन्तै खुसी भएर जाल तानेछ । जालमा त माछा नपरेर ढुङ्गा पो परेको रहेछ । त्यो देखी जलारीलाई अझै दिक्क लागेछ । उसले फेरि पनि जाल हानेछ । यस पटक पनि अघि जालमा परी पानीमा फ्यालेकै ढुङ्गा पो जालमा परेछ । गर्दागर्दा धेरै पटकसम्म त्यही एउटै ढुङ्गो जालमा परेपछि उसले त्यो कुरा आफ्नो साथीलाई सुनाएछ । साथीले पनि दुईचार पटक जाल हानिहेरेछ । अचम्म ! साथीको जालमा पनि त्यही ढुङ्गो पो आयो । त्यसपछि उनीहरूले त्यो ढुङ्गो सामान्य नभएर देवीको रूप हो भन्ने अनुमान गरेछन् ।

उनीहरूले सबै गाउँलेहरूलाई बोलाएछन् । गाउँलेहरू मिलेर त्रिशुली र तादी नदीको सङ्गम स्थलमा एउटा मन्दिर बनाएछन् र त्यही मन्दिरमा त्यस ढुङ्गालाई देवीको रूपमा स्थापना गरेछन् । मन्दिर स्थापना गरेर उनीहरूले धुमधाम नाचगान गरी रमाइलोका साथ पूजाआजा गरेछन् । उनीहरूले जालमा परेकी अथवा जालमा भेटिएकी देवी भनेर ती देवीको नाम पनि जालपा देवी राखेछन् । जालपा देवीको मन्दिरमा पूजाआजा तथा भाकल गरे आफूले चिताएको कुरा पुरने जनविश्वास छ । आज पनि बैशाख पूर्णिमाको दिनमा त्यहाँ ठूलो मेला-पर्व लाग्ने गर्दछ । गणहारका दनुवारहरूले जालमा भेटेको हुँदा उनीहरू जालपा देवीलाई आफ्नी चेली देवीका रूपमा हेर्दछन् भने गणहारका दनुवारहरूलाई जालपा देवीका माझ्तीका रूपमा स्वीकार गरिएको छ । चेली देवी भनेर नै गणहारका दनुवारहरू माझ्तीका रूपमा

जालपा देवीको मन्दिरमा आउने गर्दछन् । उनीहरू वैशाख पूर्णिमाको मेलामा प्रत्येक घरबाट एक-एकवटा बोका ल्याई बलि दिने गर्दछन् । यस अवसरमा नुवाकोट र धादिङ्गका मानिसहरू धुमधामसँग मेला भर्न आउँछन् र आफ्ना विभिन्न कुराहरूको भाकल गर्दछन् । भाकल पूरा भएपछि देवीलाई यथाशक्ति बलि अथवा भेटी चढाउने गर्दछन् ।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला  
यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा तुरुन्तै आइजाला

स्रोत  
हीरादत्त दाहाल  
रालुकादेवी-५, नुवाकोट

### ३. २. २.१ कथानक

‘जालपादेवी उत्पत्तिको कथा’ कथामा शीषकअनुसार नै देवीको उत्पत्तिसँग सम्बन्धित किंवदन्तीमूलक कथानकको प्रयोग भएको छ । संस्कार र मेलाजात्राका सन्दर्भहरू पनि यस कथाको कथानकमा आएका छन् जसलाई यस प्रकार देखाउन सकिन्छ :

नुवाकोटको गणहारका दनुवार जातिको मुख्य पेसा माछा मार्ने भएकाले त्रिशुली र तादी नदीमा माछा मार्ने प्रयास गर्नु, जति पटक प्रयास गरे पनि जालमा माछा नपरेर ढुङ्गो पर्दा आश्चर्यमा परी त्यस ढुङ्गोलाई सामान्य नसम्भी देवीको रूपमा स्वीकार गरी मन्दिर बनाई त्यही ढुङ्गोलाई स्थापना गर्नु, गाउँलेहरू रमाइलो गरी नाचगान गर्नु, जालमा परेकी देवी भन्ने अर्थमा देवीको नाम जालपादेवी राख्नु, गणहारका दनुवार जातिले जालमा भेटेका हुँदा तिनलाई माइतीका रूपमा स्वीकार गर्नु, हरेक वैशाख पूर्णिमामा भव्य मेला लाग्नु, त्यस मेलामा गणहारका दनुवार जातिले माइतीका रूपमा एकएक ओटा बोका चढाउनु, नुवाकोट र धादिङ्गका मानिसहरू जात्रा हेर्न आउनु, भाकल गर्नु, त्यहाँ गरिएको भाकल पूरा हुने विश्वास गर्नु आदि यस कथाका कथानकका अंश हुन् ।

उपर्युक्त कथानकको क्रमिक विकासलाई हेर्दा गणहारका दनुवारले माछा मार्ने प्रयास गर्नुदेखि जालमा ढुङ्गो पर्नुसम्मको अवस्थालाई कथानकको आदि भाग, ढुङ्गोलाई देवीको रूप स्वीकार गरी मन्दिर स्थापना गरेर राखी धुमधाम पूजाआजा गरी नाचगान गर्नु सम्मलाई कथानकको मध्य भाग र हरेक वर्ष वैशाख पूर्णिमाका दिन भव्य मेलाजात्रा लाग्नुलाई कथानकको अन्त्य भागका रूपका लिन सकिन्छ ।

यस कथानकमा कार्यकारण सम्बन्ध पनि देखाइएको छ । दनुवारहरू जीवीकोपार्जनका लागि माछा मार्न जानु पहिलो कार्य भएको छ भने माछा मार्ने प्रयास गर्दा पनि माछा नपरेर ढुङ्गा पर्नु अर्को कार्य भएको छ । पहिलो कार्यलाई दोस्रो कार्यको नमिल्दो कारणका रूपमा लिन सकिन्छ । बारम्बार एउटै ढुङ्गा पर्नुलाई आश्चर्यको कारणका रूपमा लिन सकिन्छ । त्यही आश्चर्यले ढुङ्गोलाई देवीको रूपमा स्थापित गराएको छ । यसरी यस कथाको कथानकमा कार्यकारणसम्बन्ध प्रष्ट रूपमा देख्न सकिन्छ ।

### ३.२.२.२ अभिप्राय

प्रस्तुत ‘जालपादेवी उत्पत्तिको कथा’ कथामा अभिप्रायगत सामान्य प्रस्तुति देख्न सकिन्छ । यहाँ एउटै ढुङ्गो बारम्बार जालमा पर्नु अनि त्यो ढुङ्गालाई सामान्य नसम्झेर विशेष ढुङ्गो सम्झी त्यसलाई देवीका रूपमा स्थापना गर्नु यस कथामा देखिएको विशेष अभिप्राय हो । यहाँ ढुङ्गामा देवीको रूप देखाइएको छ ।

### ३.२.२.३ पात्र/चरित्र

एउटा सिङ्गो जातिलाई यहाँ मुख्य पात्रका रूपमा लिइएको छ, त्यो जाति गणहारको दनुवार हो । जलारीलाई पनि यस कथामा मुख्य पात्रका रूपमा लिइएको छ, जो रातको समयमा माछा मार्न तादी र त्रिशुली नदीको सङ्गमतिर गएका छन् । ती जलारीहरूमा लैङ्गिक भेद देखिएको छैन । अन्य गाउँलेहरू पनि यस कथाका पात्रका रूपमा उपस्थित भएका छन् । पूजा लगाई धुमधाम नाच्ने सबै मानिसहरू यस कथाका पात्र नै हुन् तिनीहरूमा लैङ्गिक भेद देखिएको छैन । स्वभावका आधारमा सबै पात्रहरू अनुकूल नै देखिएका छन् । पटकपटक उही ढुङ्गो जालमा परिरहँदा र त्यस ढुङ्गालाई देवीको रूपमा समेत स्वीकारिएको हुँदा त्यसलाई पनि पात्रका रूपमा लिन सकिन्छ । यसरी यस कथामा मुख्य गरी एउटा समुदायलाई नै कथाको पात्रका रूपमा लिइएको छ ।

### ४.२.२.४ कथोपकथन

यस कथाको कथोपकथन कमजोर छ । पूरै कथानक वर्णनात्मक रूपमा अगाडि बढेको छ । पात्रहरूका वीचमा संवादको कुनै अवस्था देखिएको छैन । आएका एकाद संवादका स्थितिलाई पनि कथावाचकको वर्णनात्मक चेतनाले वर्णनमै प्रस्तुत गरेको हुँदा कथोपकथनको अवस्था शून्यप्रायः छ ।

### ३.२.२.५ द्वन्द्व

यस जालपादेवी उत्पत्तिको कथामा द्वन्द्वको स्थिति रामै रहेको देख्न सकिन्छ । यहाँ गरिबी र दनुवार जातिको अवस्थाबीच प्रथम द्वन्द्वात्मक स्थिति देखिएको छ । उनीहरू गरिबीसँग जुध्न रातको समयमा पनि माछा मार्न खोलामा गएका छन् । जति प्रयास पर्दा पनि माछा नपरेकाले जलारीका मनमा मानसिक द्वन्द्वको अवस्था देखिएको छ । किन माछा परेन भन्ने कुरामा जलारीलाई चिन्ता लागेको छ । जालमा पटकपटक एउटै ढुङ्गो पर्दा पनि जलारीका मनमा तनाव उत्पन्न भएको छ । यसरी यस कथामा मानसिक द्वन्द्वकै आधिक्य देखिन्छ ।

### ३.२.२.६ उद्देश्य

यस कथामा मुख्य रूपमा मनोरञ्जन प्रदान गर्ने उद्देश्य रहेको छ । रातको समयमा जलारीहरू जाल बोकेर माछा मार्न जाने सन्दर्भ, जति प्रयास गर्दा पनि माछा नपरेर जालमा एउटै ढुङ्गो पर्ने सन्दर्भको मनोरञ्जनात्मक प्रस्तुति गरिएको छ । देवीदेवताप्रतिको विश्वासको भावना पनि यस कथाले प्रस्तुत गरेकै छ । यसै गरी नुवाकोट जिल्लामा प्रसिद्ध जालपादेवीको उत्पत्तिको सन्दर्भ जानकारी दिने प्रयास पनि यस कथाले गरेको हुँदा सो जानकारी दिने उद्देश्य पनि यस कथाले लिएको देखिन्छ ।

### ३.२.२.७ भाषा

भाषिक सरलता यस कथाको एउटा विशेषता नै हो । दनुवार, बसोबास, माछा, रात, नाचगान, रमाइला, बालबच्चा, जाल, दिक्क, जलारी, अत्यन्त, चेली, भाकल, मन्दिर, आदिजस्ता ठेट नेपाली शब्दको प्रयोगले यस कथामा निकै मीठोस थपेको छ । नदी, प्रयास, देवी, सङ्गम, स्थापना, पूर्णिमा, स्वीकार, जनविश्वास, यथाशक्ति, भेटी, जस्ता तत्सम शब्दहरूको प्रयोग पनि यस कथामा भएकै छ । खुशी, पेशा जस्ता आगन्तुक शब्दहरूको प्रयोग अत्यन्त कम मात्रामा भएको देखिन्छ । त, पो जस्ता निपातको प्रयोग पनि केही मात्रामा भए पनि भएकै देखिन्छ । अनुकरणात्मक शब्दहरूको प्रयोग भने यस कथामा भएको छैन । वाक्यका तहमा सरल र जटिल दुवै प्रकारका वाक्यहरू प्रयोग गरिएका छन् । जस्तै :

क) साथीले पनि दुईचार पटक जाल हानिहेरेछ ।

ख) गणहारका दनुवारहरूले जालमा भेटेको हुँदा उनीहरू जालपादेवीलाई आफ्नी चेली देवीका रूपमा हेर्दछन् भने गणहारका दनुवारहरूलाई जालपादेवीका माइतीका रूपमा स्वीकार गरिएको छ ।

माथिका उदाहरणमा पहिलो सरल वाक्य हो भने दोस्रो जटिल वाक्य हो । संरचनागत आधारमा वाक्य जटिल भए पनि अर्थगत आधारमा सरल नै रहेको छ ।

### ३.२.२.८ शैली

यो कथा वर्णनात्मक शैलीमा तयार गरिएको छ । कथावाचकले सरासर अविरल रूपमा घटनाको वर्णन गरेको छ । यहाँ ‘नुवाकोटको गणहार भन्ने ठाउँमा दनुवार जातिको बसोबास थियो ।’ बाट कथाको प्रारम्भ भएको र ‘सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा तुरून्तै आइजाला’ बाट कथान्त भएको छ । कथामा गद्य शैलीको प्रयोग भए पनि कथावाचकले लयात्मक रूपमा कथावाचन गर्न सक्ने स्थिति छ । कथाको अन्तिम सन्दर्भ ‘भन्नेलाई फूलको माला...’ चाहिँ प्रष्टै लयात्मक शैलीमा प्रस्तुत गरिएको छ । पात्रहरूका बीचमा हुने संवादहरूलाई पनि कथावाचकले वर्णनात्मक रूपमै प्रस्तुत गरेको छ । खोलामा जाने, जाल हान्ने, माछा मार्ने प्रयास गर्ने, नाचगान गर्ने आदि जस्ता सन्दर्भले कथाभित्र नाटकीकरणको सामान्य अवस्था देखाएको छ साथै कथावाचकले वाचन गर्दाको अवस्थामा शारीरिक हाउभाउ पनि देखिएकै छ । कथाभरि कुनै पनि सन्दर्भमा पात्रहरू आफै बोलेको अवस्था देखिएको छैन । त्यसैले यो कथा पूरै वर्णनात्मक शैलीमा तयार भएको देखिन्छ ।

### ३.२.२.९ परिवेश

यस कथामा सामान्य, लौकिक, ग्रामीण परिवेशको चित्रण गरिएको छ । यहाँ नुवाकोटको गणहार गाउँ, दनुवार जाति, तादी र त्रिशुली नदी आदि स्थान तथा स्थानीय बासिन्दालाई मुख्य परिवेशका रूपमा लिन सकिन्छ । देवी देवताको मानभाउ गर्ने, रुढिवादी परिवेश पनि यहाँ चित्रण गरिएको छ । पूजाआजा तथा नाचगान गर्ने परिवेश पनि यस कथाको लौकिक परिवेश अन्तर्गत नै पर्दछ । पटकपटक फ्याले पनि उही दुङ्गो जालमा पर्नु र त्यसलाई देवीका रूपमा स्वीकार गर्नु यस कथाको अलौकिक परिवेश हो । अलौकिक परिवेशमा पटकपटक एउटै दुङ्गो जालमा पर्नुभन्दाबाहेक अन्य कुनै सन्दर्भ आएको छैन ।

दनुवारहरूको गरिबी र बालबालिकाको भोकै वस्नुपर्ने स्थितिले कारुणिक परिवेशको चित्रण गरेको छ ।

### ३.२.२.१० निष्कर्ष

आदि, मध्य र अन्त्य भागमा प्रष्टसँग विभाजित यो कथाको कथानक ग्रामीण समाज र त्यहाँकै परिवेशसँग सम्बन्धित छ । व्यक्ति पात्रको प्रयोग नगरेर सामूहिक रूपमा पात्रगत उपस्थिति देखाउनु यस कथाको पात्रगत विशेष प्रस्तुति हो । यस कथामा गाउँलेहरू र जलारी पात्रका रूपमा आएका छन् । मानसिक द्वन्द्वलाई विशेष प्राथमिकता दिएको यस कथामा सामान्य रूपमा बात्य द्वन्द्वको आभाष पाउन सकिन्छ । मनोरञ्जन र जालपादेवीको उत्पत्तिमूलक किंवदन्तिको जानकारी दिने उद्देश्य यस कथामा पाउन सकिन्छ । भाषागत सरलता र शैलीगत वर्णनात्मकता पनि यस कथाका विशेषताका रूपमा आएका छन् । दुङ्गो र देवीको सन्दर्भलाई विशेष अभिप्रायका रूपमा लिन सकिन्छ ।

### ३.२.३ ठग साधु

एकादेशमा रिटे र गिटे नाम गरेका दुई जना धूर्त दाजुभाइ रहेछन् अरे । तिनीहरूले गाउँलेलाई दिनसम्म दुख दिएका रहेछन् । एक दिनको कुरा हो, बारी खन्न लगाएर उनीहरूका बाबु अन्त कतै हिँडेछन् । ती दुवै दाजुभाइलाई बारी खन्न अल्छी लागेछ । रिटेले भाइलाई भनेछ, “हेर भाइ, कुनै जुक्ति ननिकाली भएन । तँ गएर बारी खन्दै गर, म कुनै जुक्ति लगाउँछु ।” यति भनेर भाइलाई बारी खन्न पठाई रिटेले एउटा जुक्ति लगाएछ ।

डाँडामा बजार लाग्ने दिन थियो । बाटामा बजारेहरू हिँडिरहेका थिए । रिटे आफूले परदेशबाट ल्याएका नक्कली सुनका गहनाहरूमा माटैमाटो दली एउटा भाँडामा पानी र अर्को भाँडामा ती गहनाहरू बोकी दोबाटोतिर लाग्यो । ऊ दोबाटोमा “उफ् ! कत्रो बिगन,... यो देशको राजै हुने भइयो” भन्दै नक्कली सुनका गहना धुँदै गर्दौ रहेछ । बटुवाहरूले के गरेको भनी सोद्धा, “यी देखेनौ बारीमा खनेका सुनका गहना धोएको” भन्दो रहेछ । सुन फल्ने यसको कस्तो बारी रहेछ भनी बटुवाहरू छक्क परी सोध्दा रहेछन् । रिटेचाहिँ “मेरो बारीमा सुन फल्छ, म त्यहाँ कसैलाई जानै दिन्न” भन्दोरहेछ । बटुवाले उसो भए तेरो बारी मलाई बेच भनेछ । रिटेले बारी त ज्यान गए पनि नबेच्ने बरू एक दिनलाई सुन खन्न दिने भएछ । रिटेको कुरा मन्जुर गरी दश जना बजारे सय-सय रुपियाँ तिरी बारी खन्न गएछन् । रिटे र गिटे हजार रुपियाँ बोकी कूलेलम ठोकेछन् ।

ती दुई दाजुभाइ जाँदाजाँदा एउटा गाउँमा पुगेछन् । त्यहाँ उनीहरूले अकैं देशका एकजना राजकुमारलाई भेटेछन् । राजकुमार घरमा ठाक्कुक परी रिसाएर घर छोडेका रहेछन् । राजकुमारले अकैं देशकी एउटी सुन्दर राजकुमारीसँग बिहे पनि गरेका रहेछन् । ती धूर्त केटाहरूले कुनै उपायले ती राजकुमारसँग मित्रता गरी त्यो देशको र राजकुमारको सबै हाल बुझेछन् । त्यसपछि उनीहरू ती राजकुमारका देशतिर लागेछन् ।

उनीहरूले ती राजकुमारको देशमा साधुको भेषमा उत्तर र दक्षिण दुई दिशाबाट प्रवेश गरेछन् । उनीहरू माथ्लो घरमा बस्ने र तल्लो घरका सबै कुराहरू बुझ्ने गर्दारहेछन् । अघिल्लो दिन बुझेका घरमा भोलिपल्ट ज्योतिषि भएर जाँदोरहेछन् । हुँदाहुँदा तिनीहरू जान्ने ज्योतिषि भएर कहलाएछन् । उनीहरूको ज्योतिष विद्याको चर्चा राजदरबारमासम्म पुगेछ । उनीहरूलाई राजाले भिकाएछन् । दरबारमा उनीहरूले आफ्नो भेट संयोगले भएजस्तै बनाए र एकआपसमा पूर्वपरिचय नभएर्भै व्यवहार गरेछन् । यसो गर्दा दुईजना ज्योतिषिबाट एउटै कुरा भनिएको बुझी राजालाई उनीहरूका कुरा पत्याउन सजिलो हुन्थ्यो । दरबारमा गएर उनीहरूले राजारानीका अनुसार राजकुमारले धेरै प्रगति गरेको, राम्री परीजस्ती राजकुमारीसँग बिहे गरेको आदि कुरा बताएछन् । त्यसपछि उनीहरूले तन्त्रमन्त्र गरेर राजकुमारलाई अबका एक महिना भित्रमा त्याइदिने कुरा पनि गरेछन् । राजदरबारका शत्रुमित्रु आदिका बारेमा पनि उनीहरूले बताएछन् । रिडे र गिडेले यी सबै कुराहरू राजकुमारबाट पहिले नै थाहा पाइसकेका थिए । यो कुरा राजारानीलाई थाहा भएन, उनीहरू दाजुभाइ भएको कुरा पनि कसैले अनुमानसम्म गर्न सकेनछन् ।

मीठोमीठो खाएर उनीहरू राजदरबारमा सम्मानसाथ बसेछन् । उनीहरूले भनेकै दिन राजकुमार पनि परीजस्तै सुन्दर दुलही लिएर आइपुगेछन् । पहिलेभन्दा निकै मोटाघाटा भएका तथा साधुको भेषमा भएकाले राजकुमारले उनीहरूलाई चिन्नै सकेनछन् । त्यसपछि त उनीहरू अत्यन्तै जान्ने त्रिकालदर्शी ज्योतिषिका रूपमा प्रख्यात भएछन् । उनीहरूको जयजयकार भएछ ।

एक दिन गिडेलाई निकै चिन्ता लागेछ । उसले रिडेसँग सोधेछ, “दाइ, हामी यहाँ धेरै दिन सुरक्षित रहन सक्दैनै किनकि हामी जान्ने ज्योतिषि होइनौं । यिनीहरूले हाम्रो भेद बुझ्नसक्छन् । त्योभन्दा पहिले नै कुनै उपाय गर्नु पन्यो ।” रिडेलाई पनि यो कुरा मनपरेछ । उसले “हुन्छ, म विचार गर्दू” भनेछ ।

उपयुक्त अवसर पारेर रिडेले राजालाई आफू तीर्थ गर्न जाने भएँ भन्दै विदा मागेछ । गिडेले पनि “उहाँसँग म पनि धाम घुम्न जानुपन्यो महाराज” भनेछ । त्यसपछि राजाले दुवै

ज्योतिषिलाई आफ्नो भविष्यवाणी गर्न लगाएछन् । उनीहरूले उचित अवसरको फाइदा उठाई सबै राम्रैरामा कुराहरू मात्र बताएछन् । अब आफ्ना सुदिन आएका तथा जितैजित आएको कुरा निश्चित भएकाले राजा खुसी भई तिनीहरूलाई धेरै धनदौलत उपहारका रूपमा दिएछन् । रिडेले विचराहरू धेरै दिन नभुक्कियून् भनेर आफ्नो पहिचान खुले पत्र लेखी राजकुमारका कोटका खल्तीमा हालिदिएछ । पछि यो कुरा थाहा पाएर राजकुमारले राजालाई भने तर त्यतिखेरसम्ममा ठग साधुहरू बेपत्ता भइसकेका थिए । त्यसैले अहिले पनि जोसुकैलाई ज्योतिष हेराउनु हुँदैन भनिन्छ ।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला  
यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा खुरुखुरु आइजाला

स्रोत  
चन्द्रमणि दाहाल  
शिखरबँसी-३, नुवाकोट

### ३.२.३.१ कथानक

‘ठग साधु’ कथामा सामाजिक विषयवस्तुले स्थान पाएको छ । यहाँ दुई ठग दाजुभाइले कसरी मानिसलाई ठगेका छन् भन्ने कुरालाई मुख्य विषयवस्तुका रूपमा लिइएको छ । यस कथाको कथानक यसप्रकार छ :

रिडे र गिडे नाम गरेका दुई जना धूर्त दाजुभाइले गाउँलेलाई दिनसम्म दुःख दिनु, बजार हिँडेका यात्रुहरूलाई भुक्याएर पैसा लिई आफ्नै बारी खनाउनु, आफ्नो गाउँबाट भागी अकै देशमा साधुका भेषमा पुगेर त्यहाँका राजा र गाउँलेहरूलाई पनि ठगनसम्म ठगनु, राजालाई भएभरका राम्रारामा कुराहरू भविष्यवाणीका रूपमा सुनाई प्रशस्त धन लिएर भाग्नु आदि यस कथाका मुख्य कथानकका अंशहरू हुन् ।

यस कथामा आएको कथानकको विकास रैखिक ढाँचामा भएको छ । त्यस विकासको स्वरूपलाई आदि, मध्य र अन्त्यका रूपमा विभाजन गर्न सकिन्छ । ती दुई दाजुभाइले गाउँलेहरूलाई ठगनुदेखि बजारेहरूलाई पैसा लिएर आफ्नो बारी खनाउनुसम्मका घटनाहरूलाई यस कथाको आदि भागका रूपमा, घरबाट भागेर अकै देशको राजकुमारलाई भेट्नु, त्यहाँबाट विभिन्न कुराको जानकारी लिएर राजदरबार गई राजारानीलाई ठगनु र प्रशस्त पैसा लिनुसम्मलाई कथानकको मध्यभाग र तीर्थ जाने भनी राजाबाट पैसा लिएर भागी राजकुमारलाई आफ्नो वास्तविकता खोल्ने कार्य गर्नु आदिलाई कथानकको अन्त्य भागका रूपमा लिन सकिन्छ ।

यस कथामा वर्णनात्मक तथा विश्लेषणात्मक ढङ्गले विषयवस्तुको प्रस्तुति गरिएको छ । कथामा कार्यकारण सम्बन्धको खोजी गर्दा कारण एक र कार्य अनेक देखिन्छन् । यस कथामा विभिन्न घटनाहरू वर्णन गरिएका छन्, ती सबैको एउटै कारण छ । त्यो हो, रिट्रे र गिट्रेको ठग स्वभाव । अत्यन्तै धूर्त भएका हुनाले ती दुई दाजुभाइहरू अरुलाई नठगी बस्नै सक्दैनन् । उनीहरूले आफ्ना बारीमा सुन फलेको छ भन्दै बजारेहरूलाई बारी खनाएका छन् । दरबारबाट हराएको राजकुमारलाई पहिले नै भेटेर राजकुमार स्वयंबाट उसको राज्य, राजारानी आदिका बारेमा राम्ररी बुझेर ज्योतिषिका रूपमा राजदरबार गई राजारानीलाई ठगनसम्म ठगेका छन् ।

### ३.२.३.२ अभिप्राय

यस कथामा अभिप्रायगत विशेष प्रस्तुति पाइँदैन । सबै सन्दर्भ र परिवेशहरू सामान्य र लौकिक रहेका छन् । ठगहरूले ठगी गर्दा वा राजकुमारले विवाह गर्दा वा ठगिएका राजाले त्यसको बदला लिन कुनै विशेष अभिप्रायको प्रयोग गरेको देखिँदैन । ठगहरू चलाखचाहिँ अवश्य छन् तर तिनीहरूले ठगी गर्न सबै मानवीय यत्न नै प्रयोग गरेका छन् । त्यसैले यहाँ विशेष अभिप्रायको प्रयोग भएको छैन ।

### ३.२.३.३ पात्र/चरित्र

यस कथामा सबै मानवीय पात्रहरू प्रयोग भएका छन् । रिट्रे र गिट्रे दुई दाजुभाइ हुन् । यिनीहरू नै यस कथामा मुख्य पात्रका रूपमा प्रयोग भएका छन् । कथाको आदिदेखि अन्त्यसम्म यी दुई पात्रहरूको सक्रिय भूमिका रहेको छ । यिनीहरू ठग हुन् । यिनीहरूले गाउँलेहरू, बटुवा, अकै देशका राजारानी आदिलाई ठगनसम्म ठगेका छन् । मानिसहरूलाई ठग्ने भएकाले यिनीहरूलाई असत पात्रका रूपमा लिन सकिन्छ । यिनीहरू मञ्चीय, बद्ध, र स्थिर स्वभाव भएका पात्रहरू हुन् । बटुवाहरू रिट्रे र गिट्रेबाट ठगिएका पात्रहरू हुन् । बजार जाँदाखेरि ती ठगहरूले सुन फल्ने बारी भनेर पैसा लिएर आफ्नो बारी खनाएका थिए । राजकुमार अकै देशको राजकुमार अर्थात् राजाको छोरो हो । ऊ घरमा कुरा नमिलेर घर छाडी हिँडेको छ र निकै पछि घर फर्किएको छ । राजकुमारसँग भेट भएकै कारणले ती ठगहरूले दरबारमा गई राजारानीलाई ठगेका छन् । राजारानी अकै देशका राजारानी हुन् । यिनीहरू पनि ती दुई ठगबाट ठगिएका छन् । दुलही राजकुमारकी श्रीमती हो । घर छाडेर हिँडेपछि राजकुमारले त्याएको नारी दुलही हो । कथामा उसको भूमिका केही पनि छैन ।

यस कथामा ठगी गर्ने र ठगिने गरी दुई प्रकारका पात्रहरू छन्। ठगले हरेक ठाउँमा अन्य पात्रहरूलाई ठगेको छ। रिट्टे र गिट्टे यस कथामा ठग पात्रका रूपमा आएका छन् भने गाउँलेहरू, बटुवा, राजारानी आदि ठगिएका पात्र हुन्।

### ३.२.३.४ कथोपकथन

यस कथामा कथोपकथनको भलक देख्न पाइन्छ। यहाँ वर्णनात्मक शैलीकै प्रयोग भए पनि केही सन्दर्भमा पात्रहरूका बीचको संवाद यसरी देखाइएको छ:

रिट्टे : हेर भाइ, कुनै जुक्ति ननिकाली भएन। तँ गएर बारी खन्दै गर, म कुनै जुक्ति लगाउँछु।

रिट्टे : उफ्! कत्रो बिग्न ! यो देशको राजै हुने भइयो

गिट्टे : दाइ, हामी यहाँ धेरै दिन सुरक्षित रहन सक्दैनौं किनकि हामी जान्ने ज्योतिषि होइनौं। यिनीहरूले हाम्रो भेद बुभनसक्छन्। त्योभन्दा पहिले नै कुनै उपाय गर्नु पर्यो।

गिट्टे : उहाँसँग म पनि धाम घुम्न जानुपर्यो महाराज।

यसरी यस कथालाई अगाडि बढाउन केही मात्रामा भए पनि कथोपकथनका प्रयोग भएको देखिन्छ। त्यो कथोपकथन सान्दर्भिक पनि छ।

### ३.२.३.५ द्वन्द्व

‘ठग साधु’ कथामा अप्रत्यक्ष रूपमा ठगिनेहरू र ठगी गर्नेहरूका बीचमा द्वन्द्व देखिएको छ। यहाँ ठगी गर्नेहरू जसरी भए पनि सर्वसाधारणलाई ठग चाहन्छन् भने सर्वसाधारणहरू अन्जानमै ठगिन पुगेका छन्। ठगिनेहरूले ठग भागिसकेपछि मात्र आफू ठगिएको थाहा पाउँछन् त्यसैले यिनीहरूका बीचमा प्रत्यक्ष रूपमा द्वन्द्व देखिएको छैन। राजकुमारको पनि राजारानीसँग सामान्य द्वन्द्व भएको देखिन्छ। घरमा ठाक्कुक परेर राजकुमार हिँडेका भन्ने सन्दर्भले पनि राजकुमार र राजारानीका बीचको द्वन्द्वलाई सङ्केत गरेको देखिन्छ।

### ३.२.३.६ उद्देश्य

मनोरञ्जन दिने तथा ठगिनबाट जोगिने उपदेश दिनु नै यस कथाको मुख्य उद्देश्य हो। यहाँ ठगहरूले विभिन्न बहानामा सामान्य मानिसलाई ठगेका विभिन्न सन्दर्भहरू निकै नै आकर्षक छन्। तिनै आकर्षक ठगीका सन्दर्भहरूले भरपुर मनोरञ्जन दिएका छन्। हाम्रो समाजमा हात तथा चिना हेर्ने-हेराउने प्रचलन अभसम्म छाँदैछ। त्यसरी हात तथा चिना हेर्ने

तथाकथित ज्योतिषिहरू एक नम्मर ठग हुन सक्छन्। त्यसैले त्यस प्रकारका ठगहरूबाट जोगिनुपर्ने सन्देश यस कथामा मुख्य उद्देश्यका रूपमा आएको छ।

### ३.२.३.७ भाषा

‘ठग साधु’ कथामा भाषिक सरलता पाइन्छ। शब्द, वाक्य तथा अर्थ आदिका दृष्टिबाट यस कथामा सरल भाषाको प्रयोग भएको देखिन्छ। यहाँ रिट्टे, गिट्टे, बारी, अन्त, कतै, जुक्ति, डाँडा, नक्कली, गहना, भाँडा, दोबाटो, उफ, बटुवाहरू, छक्क, ज्यान, कुलेलम, माथ्लो, तल्लो, अधिल्लो, भोलिपल्ट, बिहे, तन्त्रमन्त्र, ठाकठुक आदिजस्ता ठेट नेपाली शब्दहरूको भरपुर प्रयोग भएको छ। साधु, भेष, उत्तर, दक्षिण, दिशा, प्रवेश, ज्योतिषि, विद्या, संयोग, प्रगति, राजकुमारी, परी, त्रिकालदर्शी, प्रख्यात, जयजयकार, भेद, धाम, महाराज, भविष्यवाणी, राजा, विचरा, धूर्त आदिजस्ता तत्सम शब्दहरूको प्रयोग पनि निकै नै भएको छ। दरबार, बजार, मन्जुर, खुसी, फाइदा, खल्ती आदिजस्ता आगन्तुक शब्दहरूले पनि भाषिक मीठास थपेकै छन्। अरे, त, रे आदिजस्ता निपातहरूले पनि यस कथाको भाषिक सौन्दर्य बढाएका छन्। यस कथामा वाक्यका तहमा सरल र जटिल दुवै प्रकारका वाक्यहरू प्रयोग भएका छन्। संरचनाका तहमा वाक्यहरू सरल र जटिल भए पनि अर्थका तहमा सबै वाक्यहरू सरल नै छन्। संरचनाका तहमा पनि जटिलभन्दा सरल वाक्यहरू नै बढी प्रयोग गरिएका छन्। जस्तै :

- क) डाँडामा बजार लाग्ने दिन थियो।
- ख) रिट्टेले विचराहरू धेरै दिन नभुकिक्यून् भनेर आफ्नो पहिचान खुल्ने पत्र लेखी राजकुमारका कोटका खल्तीमा हालिदिएछ।

उपर्युक्त दुई उदाहरणमध्ये ‘क’ को सरल वाक्य हो भने ‘ख’ को जटिल वाक्य हो। यी दुवै वाक्यहरू अर्थका तहमा सरल नै छन्।

### ३.२.३.८ शैली

यस कथामा वर्णनात्मक शैली प्रयोग गरिएको छ। कथावाचकले विभिन्न हाउभाउका साथ कथा वाचन गरेको छ। गद्य शैलीको प्रयोग भए पनि वाचनका सन्दर्भमा अन्तरलयात्मक स्थिति देखिएको छ। त्यसले नै कथालाई निकै रोचक बनाएको छ। वर्णनका अतिरिक्त यस कथामा संवादात्मक शैलीको पनि प्रयोग भएको छ। यहाँ रिट्टे र गिट्टेका बीचमा, राजा र रिट्टे, गिट्टेका बीचमा संवादको प्रयोग भएको छ। यी अनुकूल र सान्दर्भिक संवादहरूले यस कथाको कथन शैलीलाई आकर्षक र रोचक बनाएको छ।

### ३.२.३.९ परिवेश

यस कथामा सामान्य लौकिक परिवेशको चित्रण गरिएको छ। यहाँ आएका बारी खन्ने, बजार जाने, डाँडा आदि सन्दर्भले पहाडी ग्रामीण परिवेशको भलक दिन्छन्। निश्चित स्थान नतोकिए पनि देशदेखि परदेशसम्मको परिवेश यस कथामा अटाएको छ। यहाँ ज्योतिष हेर्ने-हेराउने र ज्योतिषिले भनेका कुराहरूमा विश्वास गर्ने परिवेश पनि चित्रण गरिएको छ। यहाँको परिवेशमा ठगी गर्ने र ठिगिनेहरूको सन्दर्भ पनि आएको छ। ठगी गर्नेहरूले विभिन्न प्रसङ्गहरू निकालेर सोभा सिधा सामान्य व्यक्तिदेखि लिएर दरबारका राजारानी समेतलाई ठगेका रमाइला परिवेशहरू यस कथामा चित्रण गरिएका छन्।

### ३.२.३.१० निष्कर्ष

‘ठग साधु’ सामान्य सामाजिक विषयवस्तुमा आधारित कथा हो। यस कथाले समाजमा ठग्ने र ठिगिने व्यक्तिहरूलाई नै मुख्य पात्र बनाई ठिगिनबाट जोगिने सन्देश दिनु यस कथाको मुख्य उद्देश्य हो। सरल र बोधगम्य भाषाको प्रयोग यस कथामा भएको छ। ठेट नेपाली शब्द, तत्सम शब्द, आगन्तुक शब्द र केही निपातको पनि यस कथामा प्रयोग भएको छ। वर्णनात्मक शैलीका साथै संवादात्मक शैलीको पनि यस कथामा प्रयोग भएको छ। सत र असत पात्रका बीचमा भएको सामान्य द्रुन्दू यस कथामा उचित रूपमै आएको छ। सामान्य र सामाजिक विषयमा आधारित भएको र अलौकिक, विशेष प्रसङ्गहरू यस कथामा नपाइने हुनाले यहाँ विशेष अभिप्रायगत प्रयोग भएको देखिन्दैन।

### ३.२.४ डम्मरे गुफा र तामा खानीको कथा :

धेरै वर्ष पहिलेको कुरा हो, नुवाकोटको गेर्खु गा.वि.स. मा रहेको गैरीखर्क भन्ने ठाउँमा एउटा तलाउ थियो रे। तलाउ धेरै गहिरो थियो रे। तलाउमा सड्लो पानी भरिएको थियो तर अहिले त्यहाँ पानीको थोपो पनि पाउन कठिन पर्दै। तलाउका नजिकै बस्ती थिएन। त्यही तलाउको छेउमा एउटा गुफा छ। त्यस गुफाको नाम डम्मरे गुफा हो। डम्मरे गुफा भएको ठाउँमा ठूलो भीर छ। त्यस भीरका वारि र पारि अलि परपर बस्ती थियो। भीरको बाटो हिँड्न कठिन हुने हुँदा ती दुईटा बस्तीका मानिसहरू त्यही गुफाबाट वल्लो-पल्लो गाउँमा जाने गर्थे। यो गुफा एक किसिमको पुल भएको थियो। अहिले पनि त्यस गुफामा छिरेर वल्लो-पल्लो गाउँ हेर्न सकिन्दै भन्ने मान्यता छ।

चाडबाडमा एकअर्को गाउँका मानिसहरू भेला भएर रमाइलो गर्थे, भतेर खान्ये । त्यतिका धेरै मानिसलाई खान पुग्ने थालबोटुका, भाँडावर्तन कसैका घरमा पनि हुँदैन थियो रे । जसका घरमा भोजभतेर हुने हो, त्यही घरको घरमूलीले बिहानै उठेर नुवाइधुवाइ गरी शुद्ध भएर त्यस पहरका छेउमा गएर मेरा घरमा भोलि भोजभतेर छ भनेर पूजाआराधना गर्थे रे । त्यसरी पूजाआराधना गरेपछि त्यस भीरमा प्रशस्त तामाका भाँडाकुँडा निस्कन्थे । गाउँलेहरू यसरी भाँडाकुँडा पाएकोमा अत्यन्त खुसी हुन्थे । उनीहरू त्यही भीरलाई देवता सम्फेर भतेरको प्रसाद पनि चढाउँथे रे । भाँडाकुँडा प्रयोग गरिसकेपछि राम्ररी सरसफाइ गरी फर्काउने चलन रहेछ । भाँडाकुँडा फर्काउँदा भीरकै छेउमा रहेको तलाउमा डुवाइदिन्थे रे । गाउँलेहरू त्यस तलाउलाई भाँडाकुँडाको भण्डार सम्फँदारहेछन् ।

एक पटकको कुरा हो, गाउँलेहरूले सधैँभै भाँडाकुँडा प्रयोग गरेछन् अनि फर्काउन पनि फर्काएछन् तर त्यस पटकदेखि पछि कहिल्यै पनि त्यहाँबाट भाँडाकुँडा निस्किएनछ । लामो समयसम्म खडेरी पनि परेछ । त्यही खडेरीका कारणले त्यो तलाउ पूरै सुकेछ । यसरी भीरबाट भाँडाकुँडा नआएको, खडेरी लागेको तथा त्यत्रो ठूलो तलाउ सुकेको देखेर गाउँलेहरूलाई के अनर्थ भयो भन्ने भएछ । उनीहरूले जान्ने राखेछन् । जान्नेले भाँडाकुँडा फर्काउँदा जुठो भएकाले देवता रिसाई भाँडाकुँडा आउन छाडेको साथै खडेरी लागेको र तलाउ समेत सुकेको कुरा बताएछन् । जान्नेले नै देवतालाई खुसी पारेर पुनः पानी पारेछन् तर जत्रै पानी परे पनि त्यो तलाउ भरिएनछ । पहिलेको जस्तो तामाको भाँडाकुँडा दिलाएर गाउँलेहरूलाई सहयोग गर्न पनि सकेनछन् । यसरी उहिल्यै तामाका भाँडाकुँडा पाइने हुँदा अहिले पनि त्यस डम्मरे गुफाभित्र पस्दा तामाका भाँडाकुँडा बजेको अवाज सुन्न पाइन्छ भन्ने मान्यता अभसम्म प्रचलित छ । त्यसै गरी त्यस गुफालाई तामाको खानीका रूपमा लिने प्रचलन पनि छ ।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला  
यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा तुरून्तै आइजाला

स्रोत  
श्रीकृष्ण उपाध्याय  
सुन्दरादेवी-५, नुवाकोट

### ३.२.४.१ कथानक

यस कथामा आएको कथानक किंवदन्तीमूलक छ । यहाँ नुवाकोट जिल्लामा अवस्थित एउटा गुफा जसलाई डम्मरे गुफा भनिन्छ त्यही गुफालाई पुरानो तामाखानीका रूपमा पनि लिइएको छ । त्यही गुफासँग सम्बन्धित कथानक यस कथामा आएको छ । कथानक यसप्रकार छ :

धेरै वर्ष पहिले नुवाकोटको गेखु गा.वि.स. मा रहेको गैरीखक भन्ने ठाउँमा सङ्गलो पानी भरिएको धेरै गहिरो एउटा तलाउ हुनु, तलाउको छेउमा एउटा गुफा र ठूलो भीर हुनु, भीरका वारि र पारि अलि परपर बस्ती हुनु, गुफाबाट मानिसहरू बल्लो-पल्लो गाउँमा जाने गर्नु, चाडबाडमा एकअर्को गाउँका मानिसहरू भेला भएर रमाइलो गर्नु, भतेर खानु, घरमूलीले बिहानै उठेर नुवाइधुवाइ गरी शुद्ध भएर भीरका छेउमा गएर पूजाआराधना गरी भाँडाकुँडा मार्गनु, भीरबाट प्रशस्त तामाका भाँडाकुँडा निस्कनु, भीरलाई देवता सम्झेर भतेरको प्रसाद पनि चढाउनु, भाँडाकुँडा प्रयोग गरिसकेपछि राम्ररी सरसफाइ गरी फर्काउँदा तलाउमा ढुबाइदिनु, केही समयपछि भाँडाकुँडा ननिस्कनु, लामो समयसम्म खडेरी लागी पूरै तलाउ सुक्नु, जान्ने राख्नु, भाँडाकुँडा फर्काउँदा जुठो भई देवता रिसाई भाँडाकुँडा नआएको, खडेरी लागेको र तलाउ सुकेको ठहर गर्नु, देवता खुसी पारी पानी पार्नु तर तलाउ नभरिनु आदि यस कथामा आएका मुख्य कथानकका अंश हुन् ।

कथानक घटना वा चरित्रप्रधान नभएर वस्तुस्थितिको वर्णनात्मक भएकाले सुस्त गतिमा रैखिक ढाँचामा अगाडि बढेको छ । प्रारम्भिक वर्णनदेखि भीरमा पूजाआराधना गरेर भाँडाकुँडा निकाल्नेसम्मका सन्दर्भले कथानकको आदि भागलाई, भीरबाट भाँडाकुँडा आउन छाडेपछि जान्ने राखेसम्मका सन्दर्भले मध्य भागलाई र जान्नेको प्रयास र उसले निकालेको निष्कर्षलाई अन्त्य भागका रूपमा लिन सकिन्छ ।

विभिन्न स्वतन्त्र घटनाहरूको वर्णन गरिएको हुँदा कथानकमा कार्यकारण सम्बन्ध त्यति बलियो नदेखिए पनि कार्यकारण सम्बन्ध नै नभएकोचाहिँ होइन । गाउँमा भोज हुनु एउटा कार्य हो । भाँडाकुँडा चाहिनु भोजको परिणाम हो । यो गाउँलेको आवश्यकता पनि हो । यही आवश्यकता भीरबाट भाँडाकुँडा निस्कने कारण बनेको छ । भोजबाट भाँडाकुँडा फर्काउँदा राम्ररी चोखो नबनाउनु अर्को घटना हो र त्यही घटना पछि भाँडाकुँडा नआउने कारण बनेको छ । यसरी कथानकमा सामान्य कार्यकारण सम्बन्ध पनि देखिएको छ ।

### ३.२.४.२ अभिप्राय

यस कथामा केही मात्रामा भए पनि अभिप्रायगत विशेष प्रस्तुति देख्न सकिन्छ । भीरको दाता स्वभाव तथा भीरलाई देवताका रूपमा स्वीकार्ने सन्दर्भ विशेष अभिप्रायका रूपमा आएका छन् । मानिसले शुद्ध भएर गरेको पूजाआरधनाबाट खुसी भई भीरबाट तामाका भाँडाकुँडा निस्किएका छन् तिनलाई पनि विशेष अभिप्रायका रूपमा लिन सकिन्छ । जान्नेमा अलौकिक शक्ति देखाइएको छ । जान्नेले देवता खुसी पारी पानी पारेको छ । देवतालाई खुसी पार्न सक्नु उसमा देखिएको अलौकिक क्षमता हो त्यसलाई पनि विशेष अभिप्रायका रूपमा लिन सकिन्छ । यसरी यस कथामा केही मात्रामा भए पनि अभिप्रायगत विशेष प्रस्तुति भएको पाइन्छ ।

### ३.२.४.३ पात्र/चरित्र

घटनाको वर्णनलाई मुख्य विषयवस्तु बनाइएको हुँदा यस कथामा पात्रगत उपस्थिति अत्यन्तै कमजोर रहेको देखिन्छ । यहाँ मान्छेहरू, गाउँलेहरू, जान्ने आदि मानवीय पात्रका रूपमा आएका छन् । यिनीहरूमा सामूहिक क्रियाकलाप सम्पन्न भएका छन् । लैङ्गिकता, प्रमुखता, स्वभाव, कार्य आदि कुनै पनि आधारमा यी पात्रहरू अवर्णनीय रहेका छन् । यहाँ भीरलाई देवता तथा दाताका रूपमा लिइएको छ जसलाई मानवेतर पात्र भन्न सकिन्छ, जो भाँडाकुँडा जुठो भएपछि रिसाएको देखिन्छ ।

### ३.२.४.४ कथोपकथन

कथोपकथन लोककथाको मुख्य तत्त्व नभएकै कारणले होला यस कथामा कथोपकथनको भूमिका कमजोर छ । यस कथामा जान्नेले आफ्ना विचारहरू प्रस्तुत गरेको छ । ती विचारहरू पनि अप्रत्यक्ष कथनमै आधरित छन् । अन्य सन्दर्भमा कथोपकथन प्रयोग भएको देखिँदैन । यो कथा पूरै वर्णनात्मक रूपमै तयार पारिएको छ ।

### ३.२.४.५ द्वन्द्व

द्वन्द्वात्मक स्थिति पनि यस कथामा निकै कमजोर नै छ । यहाँ भीरबाट भाँडाकुँडा आउन छाडेपछि मानिसहरूका मनमा के र कसो भयो भन्ने खुलदुली उत्पन्न भएको छ । त्यो खुलदुलीले मानिसहरूका मनभित्रको मानसिक द्वन्द्वलाई देखाएको छ । त्यसै गरी भाँडाकुँडा

जुठा भएका कारणले देवता रिसाउँदा देवता र मानिसका बीचको सामान्य द्वन्द्व पनि देखिएको छ । त्यो द्वन्द्वलाई जान्नेले निराकरण गर्ने प्रयास पनि गरेको छ ।

### ३.२.४.६ उद्देश्य

मनोरञ्जन तथा नीतिउपदेश यस कथाको मुख्य उद्देश्य रहेको देखिन्छ । वाचकको वाचनशैली तथा कथाको विषयवस्तुले नै मनोरञ्जनात्मक स्थिति सिर्जना गरेको छ । यहाँ आएका भोजभतेर, पूजाआजा आदि मनोरञ्जनसँग सम्बन्धित सन्दर्भहरू हुन् । अलौकिक सन्दर्भले पनि मनोरञ्जन नै दिने प्रयास गरेको छ । भाँडाकुँडा जुठाभएका कारणले देवता रिसाएको सन्दर्भ उल्लेख गरी सरसफाइ तथा चोखोनितोमा ख्याल गर्ने प्रेरणा दिइएको छ । यो प्रेरणा नै यस कथामा नीतिउपदेशसँग सम्बन्धित छ । यहाँनेर देवीदेवताको पूजाआराधना गर्नुपर्ने आध्यात्मिक सन्देश पनि यस कथाले बोकेको देखिन्छ ।

### ३.२.४.७ भाषा

यस कथामा सरल ग्राम्य भाषाको प्रयोग भएको छ । वाक्यगठन र शब्दविन्यासमा पनि सरलता नै पाइन्छ । कुरा, नुवाकोट, गेर्खु, गैरीखर्क, ठाउँ, तलाउ, गहिरो, सड्लो, कठिन, बस्ती, डम्मरे, गुफा, भीर, चाडबाड, रमाइला, थालबोटुका, भाँडावर्तन, भोजभतेर, घरमूली, नुवाइधुवाइ, पहरो, फर्काउन, भण्डार, पटक, खडेरी, आदि जस्ता ठेट नेपाली शब्दहरूको अधिक प्रयोगले यस कथालाई निकै आकर्षक बनाएको छ । शुद्ध, प्रचलन, देवता, अनर्थ, प्रसाद, पूजाआराधना आदिजस्ता तत्सम शब्दहरूको प्रयोग पनि यस कथामा निकै कम भएको देखिन्छ । यस कथामा आगन्तुक शब्दहरूको प्रयोग भने भएको देखिदैन । र, नि, जस्ता निपातको निकै आकर्षक प्रयोग भएको छ । एकअर्का, वल्लो-पल्लो, भोजभतेर जस्ता द्वित्त्व प्रक्रियाबाट बनेका शब्दहरूको प्रयोग भए पनि अनुकरणात्मक शब्दको प्रयोग भएको देखिदैन । वाक्यका तहमा हेर्दा सरल र जटिल दुवै प्रकारका वाक्यहरू प्रयोग भएका छन् । जस्तै :

क) तलाउ धेरै गहिरो थियो रे ।

ख) तलाउका नजिकै बस्ती थिएन ।

ग) जसका घरमा भोजभतेर हुने हो, त्यही घरको घरमूलीले बिहानै उठेर नुवाइधुवाइ गरी शुद्ध भएर त्यस पहराका छेउमा गएर मेरा घरमा भोलि भोजभतेर छ भनेर पूजाआराधना गर्थे रे ।

संरचनाका आधारमा माथि ‘क’ र ‘ख’ मा दिइएका वाक्यहरू सरल हुन् भने ‘ग’ मा दिइएको वाक्य जटिल हो । यसरी बनोटका आधारमा सरल र जटिल दुवै प्रकारका वाक्यहरू प्रयोग भए पनि बोधगम्यताका दृष्टिले सबै वाक्यहरू सरल नै छन् । त्यहाँ अर्थगत जटिलता छैन ।

### ३.२.४.८ शैली

यस कथामा वर्णनात्मक शैली प्रयोग गरिएको छ । कथावाचकले सरासर अविरल रूपमा घटनाको वर्णन गरेको छ । यहाँ ‘धेरै वर्ष पहिलेको कुरा हो...’ बाट कथाको प्रारम्भ भएको र ‘सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा तुरून्तै आइजाला’ बाट कथान्त भएको छ । कथामा गद्य शैलीको प्रयोग भए पनि कथावाचकले लयात्मक रूपमा कथावाचन गर्न सक्ने स्थिति छ । कथाको अन्तिम सन्दर्भ ‘भन्नेलाई फूलको माला...’ चाहिँ प्रष्टै लयात्मक शैलीमा प्रस्तुत गरिएको छ । पात्रहरूका बीचमा हुने संवादहरूलाई पनि कथावाचकले वर्णनात्मक रूपमै प्रस्तुत गरेको छ । बिहानै उठ्ने नुवाइधुवाइ गर्ने भीरका छेउमा गएर पूजाआराधनागर्ने जस्ता सन्दर्भले कथाभित्र नाटकीकरणको सामान्य अवस्था देखाएको छ साथै कथावाचकले वाचन गर्दाको अवस्थामा शारीरिक हाउभाउ पनि देखिएकै छ । कथाभरि कुनै पनि सन्दर्भमा पात्रहरू आफै बोलेको अवस्था देखिएको छैन । एउटा सन्दर्भमा जान्नेले आफ्ना कुरा राखेको छ, त्यो पनि यहाँ अप्रत्यक्ष कथनका रूपमा प्रयोग भएको छ, त्यसैले यो कथा पूरै वर्णनात्मक शैलीमा तयार भएको देखिन्छ ।

### ३.२.४.९ परिवेश

यस कथामा लौकिक र अलौकिक दुई किसिमका परिवेशहरू चित्रण गरिएका छन् । नुवाकोट जिल्लाको स्थानीय परिवेश लौकिक परिवेशका रूपमा आएको छ । नुवाकोट जिल्लाको गोर्खु गा.वि.स.को गैरीखर्क भन्ने ठाउँ, तलाउ, एउटा गुफा, भीर आदि लौकिक तथा स्थनीय परिवेशका रूपमा आएका छन् भने त्यो भीर काल्पनिक वर्णनले अलौकिक परिवेश बन्न पुगेको छ । लौकिक परिवेशअन्तर्गत भोजभतेरको सन्दर्भ, रमाइलो गर्ने सन्दर्भ, जान्ने राख्ने सन्दर्भ आदि आएका छन् भने अलौकिक परिवेशअन्तर्गत भीरलाई देवताका रूपमा पुज्ने, देवता रिसाउने र खुसी हुने आदि परिवेशहरू आएका छन् ।

### ३.२.४.१० निष्कर्ष

सरल तर लौकिक र अलौकिक विषयवस्तुमा आधारित कथानकलाई ‘डम्मरे गुफा र तामा खानीको कथा’ कथामा सामान्य रैखिक ढाँचामा प्रस्तुत गरिएको छ। यस कथामा प्रष्ट रूपमा व्यक्ति पात्रको उपस्थिति देखिएको छैन। सबै पात्रहरू सामूहिक रूपमै आएका छन्। सामान्य ग्रामीण परिवेशका साथै अलौकिक परिवेश पनि यस कथामा समावेश गरिएको छ। कथोपकथनका दृष्टिले कमजोर रहेको उक्त कथामा सामान्य मानसिक द्वन्द्वको चित्रण गरिएको छ। मनोरञ्जन तथा चोखोनितोमा ख्याल गर्ने/गराउने उद्देश्य यस कथामा रहेको छ। जादुमय भीरको चित्रणले कथामा विशेष अभिप्रायको प्रयोग गराएको देखिन्छ।

### ३.२.५ न्याउरी मुसाको कथा :

एउटा घरमा तीन जनाको जहान थियो अरे, एउटा छोरो र दुईजना बाबुआमा। तिनीहरू सधैँभरि यसो मागेर (निमेक सिमेक) गरेर खान्ये अरे। गरिब भए पनि तिनीहरू एकअर्कालाई खुबै माया गर्थे रे। एक दिन खाने बेलामा एक जना पाहुना आइपुगेछन्। घरमा एउटा दुहुना गाई रहेछ। त्यो गाईको दूधमा पायस बनाएर तीन भाग लगाई तिनीहरू खान लागेका रहेछन्। त्यसैबेला पाहुना आइपुगेपछि त उनीहरूलाई के गरौं कसो गरौं भएछ बाँकी खीर पनि थिएन घरमा अरू खानेकुरा पनि थिएन। पाहुना आएपछि बूढीचाहिँले, “मेरो भाग म पाहुनालाई दिन्छु, तपाईं र छोरा खानुहोस्।” भनेछ बूढीले त्यति भनेपछि बूढाले, “तँ खा न। मेरो भाग दिइहाल्छु नि। तँलाई धेरै भोक लोगेको होला” भनेछ। बूढाले त्यति भनेपछि फेरि छोरो बोलेछ। छोराले पनि, “मेरो भाग दिन्छु तपाईंहरू खानुहोस्, म अलि बलियो र उमेरको पनि छु” भनेछ।

त्यस परिवारका सदस्यहरूका त्यति कुरा सुनेपछि पाहुना आफै बोलेछन्। उनले भने भनेछन्, “भैगो भैगो, तपाईंहरू केही नगर्नुहोस्, म एउटा अर्थ मिलाउँछु।” पाहुनाले त्यति भनेपछि यिनले के गर्न लागे भनी त्यो परिवारका सबै मान्छेहरू छक्क परेछन्। त्यसपछि पाहुनाले ती तीनैवटा भाग लिएर एकै ठाउँमा मिलाएछन् अनि फेरि त्यसलाई चार भाग लगाएछन्। ती चार भाग चारै जनाले बाँडेर खाएछन्। ती तीनजनाले आआफ्नो भागचाहिँ चाटचुट बनाएर खाइहालेछन्। उता पाहुनाले चाहिँ सबै खाना नखाई अलिअलि लापलुप पारेर केराको पात कुनातिर फ्यालेछन्।

त्यो पायस लागेको पात फ्यालेका ठाउँ नजिकै एउटा दुलोमा एउटा न्याउरी मुसो बस्दोरहेछ। त्यो न्याउरी मुसाको दुलामा पायसको वासना हरर आएछ। त्यसपछि बसिराखेको

त्यो न्याउरी मुसालाई छटपट भएछ । न्याउरी मुसो दुलाबाट बाहिर निस्केछ । उसले हरर वासना आउने पायस देखेछ र उसलाई त्यो खाऊँखाऊँ लागेर आएछ रे । अनि केराको पातमा लागेको खीर त्यस न्याउरी मुसाले अलिकतिचाहिँ चाटेर खाएछ । भोलिपल्ट खीर सम्फेर बाहिर आउँदा त बाँकी खीरचाहिँ सुन भई राखेको रहेछ । यसरी खीर सुन भएको देख्दा न्याउरी मुसोलाई त्यो बाँकी खीर पनि मैले खाएको भए म पनि सुनको हुन्थैं भन्ने लागेछ । त्यसपछि उसलाई उसलाई आफू कसरी सुनको बन्ने भन्ने रहर र चिन्ताले सताएछ । न्याउरीलाई अब केगरूँ, कसो गरूँ, भन्ने भएछ ।

न्याउरी मुसाले भगवान्‌लाई प्रार्थना गरेछ । सपनामा भगवान् प्रकट भएछन् । न्याउरी मुसाले आफ्ना कुरा भगवान्‌लाई राखेछ । भगवान्‌ले न्याउरी मुसाको लोभ बुझेछन् । उनलाई न्याउरी मुसो जिस्क्याउने विचार मनमा आएछ र भगवान्‌ले भनेछन्, “जहाँ धरै पाहुना आएका छन्, त्यहाँ गएर धरै जुठो खाएपछि सुन मात्र हैन हीरामोती सबैले जडिएको भइन्छ ।” त्यसपछि न्याउरी मुसो राजाको दरवारमा गएछ । त्यहाँको जुठेल्नोमा गएर सबै जुठोभाँडो चाटचुट पारेछ तर न्याउरी सुनको भएनछ । त्यसैले ऊ हिस्स परेर घर फर्किएछ ।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला  
यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा खुरुखुरु आइजाला

स्रोत  
सुदिप दाहाल  
रालुकादेवी-४, नुवाकोट

### ३.२.५.१ कथानक

‘न्याउरी मुसाको कथा’ किंवदन्तीमूलक कथा हो । यस कथामा लोभ गर्न नहुने, अतिथिको सम्मान गर्नुपर्नेजस्ता कुराहरूलाई मुख्य कथानकका रूपमा समावेश गरिएको छ । यस कथामा आएका कथानकका सन्दर्भहरूलाई यसप्रकार देखाउन सकिन्छ :

बाबु, आमा र एउटा छोरो गरी तीन जनाको मागजोग गरी खाने एउटा गरिब परिवार हुनु, त्यस परिवारका सदस्यका वीचमा गहिरो प्रेम हुनु, साँझको खाना खाने बेलामा एकजना पाहुना आउनु, आफूलाई मात्र पुग्ने गरी खीर पकाएको हुनु, खीर पकाउने अरु सामग्री केही नहुनु, त्यही खीर चारजनाले बाँडेर खानु, तीनजनाले खीर सबै खाए पनि पाहुनाले जुठो मात्र हाल्नु, पाहुनाले खाइनसकेको खीर बाहिर प्याल्नु, त्यस खीरको वासनाले

त्यहीं छेउमा बसेको न्याउरी मुसालाई प्रभावित पार्नु, न्याउरी मुसाले अलिकति खीर खानु, बाँकी खीर सुन हुनु, न्याउरीलाई खीर सुन भएको देख्दा लोभ लाग्नु, छटपटी हुनु, उसले भगवानलाई सम्भन्नु, भगवानले न्याउरीको लोभ बुझ्नु, भगवान्‌ले आफूलाई जिस्क्याएको कुरा नबुझ्नी न्याउरी राजाको जुठेल्नो चाटन पुग्नु, न्याउरी सुनको नभएपछि जिल्ल परेर फर्कनु आदि यस कथामा आएका कथानकका अंशहरू हुन् ।

यस कथानकको क्रमिक विकासलाई हेर्दा तीनजना जहान भएको गरिब परिवारले पाहुनासमेत भई खीर बाँडेर खाएको अवस्थासम्मलाई आदि भाग, पाहुनाले प्यालेको अलिकति खीर न्याउरी मुसाले खानु र बाँकीचाहिँ सुन बन्देखि न्याउरीले भगवान्‌सँग प्रथना गरी राजदरबारको जुठेल्नो चाटन जानु तथा सुनमा परिवर्तन नहुनु अदि सन्दर्भहरू कथानकको मध्य भाग र न्याउरी जिल्ल परेर फर्कनु कथानकको अन्त्य भागका रूपमा आएका छन् ।

यस कथामा कार्यकारण सम्बन्ध पनि बलियोसँग आएको छ । एउट गरिब परिवारले आफूलाई मात्र पुग्ने गरी पकाएको खीर खाने बेलामा पाहुना आउनु यस कथाको प्रारम्भिक घटना हो । खाने बेलामा पाहुना आएका कारणले तीन भाग खीरलाई चार भाग लगाई खाइएको छ । पाहुनाले खाइनसकेको खीर प्याल्नु स्वभाविक हो । प्यालिएको खीरको वासनाले नजिकै दुलोमा बसिरहेको न्याउरी मुसोलाई प्रभाव पार्नु स्वभाविक हो । खीर प्यालिएका कारणले नै भोकाएको न्याउरीले खीर खान पाएको छ । बाँकी रहेको खीर सुनमा बदलिनु यस कथामा आएको अर्को चमत्कारी घटना हो । यस घटनालाई देखेर न्याउरीले सबै खीर खाएको भए सुनको हुनेथिएँ भनी सोचेको छ । यस घटनालाई देखेर भगवान्‌ले न्याउरीलाई जिस्क्याउने कार्य गरेको छ । यसरी यस कथामा कार्यकारण सम्बन्ध पनि देखाइएको छ ।

### ३.२.५.२ अभिप्राय

यस कथाका केही सन्दर्भहरूमा विशेष अभिप्रायको प्रयोग भएको देखिन्छ । यहाँ पाहुनाले खाइनसकेर प्यालेको जुठो खीर देख्दादेख्दै सुन हुनु, तथा न्याउरीलाई सपनामा भगवान्‌ले सल्लाह दिनु, न्याउरी मुसाले मानिसले भै लोभ देखाउनु आदि यस कथामा प्रयोग भएको अलौकिक र विशेष अभिप्रायहरू हुन् ।

### ३.२.५.३ पात्र/चरित्र

गरिब परिवारका तीन जना सदस्य, पाहुना, भगवान् र न्याउरी यस कथाका पात्रका रूपमा उपस्थित भएका छन् । यस कथाका सबै पात्रहरू उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरी उपस्थित भएका छन् । गरिब परिवारका तीन जना सदस्यहरू इमान्दार छन् ।

एकआपसमा अति नै प्रेम गर्ने तिनीहरूले अतिथिलाई मान गर्न पनि जानेका छन् । तीनजनालाई खान ठीक पारिएको खीर स्नेहपूर्वक चारजनाले बाँडेर खाएका छन् । पाहुनाको उपस्थिति विशेष रूपमा रहेको छ । पाहुनाले खाइनसकेर फ्यालेको जुठो खीर सुनमा परिणत भएको छ । न्याउरी मुसो यस कथाको मानवेतर पात्र हो । उसमा विशेष लोभ देखिएको छ । भगवान्‌को उपस्थिति सपनामा भएको छ, जो यस कथामा अलौकिक पात्रका रूपमा आएको छ । भगवान्‌ले न्याउरीलाई जिस्क्याउने कार्य गरेको छ । यस कथामा सबै पात्रहरू सतपात्रका रूपमा उपस्थित भएका छन् । त्यसै गरी सबै मञ्चीय पात्र नै छन् ।

### ३.२.५.४ कथोपकथन

यस कथामा कथोपकथनको यथोचित प्रयोग भएको पाइन्छ । यहाँ एउटा परिवारका तीनजना सदस्य, पाहुना, भगवान् र न्याउरीका बीचमा यथोचित संवाद भएको छ । जस्तै : स्वास्ती : मेरो भाग पाहुनालाई दिन्छु, तपाईं र छोरा खानुहोस् ।

लोगने : तँ खा न । मेरो भाग दिइहाल्छु नि । तँलाई धेरै भोक लोगेको होला ।

छोरो : मेरो भाग दिन्छु तपाईंहरू खानुहोस्, म अलि बलियो र उमेरको पनि छु ।

पाहुन : भैगो भैगो, तपाईंहरू केही नगर्नुहोस्, म एउटा अर्थ मिलाउँछु ।

भगवान् : जहाँ धेरै पाहुना आएका छन्, त्यहाँ गएर धेरै जुठो खाएपछि सुन मात्र हैन हीरामोती सबैले जडिएको भइन्छ ।

यसरी यस कथामा वर्णनात्मक शैलीका बीचमा कथोपकथनको राम्रो प्रयोग भएको छ ।

### ३.२.५.५ द्वन्द्व

एकआपसमा मेल भएका सबै सत पात्रहरू भएको हुँदा यस कथामा बाह्य द्वन्द्व खासै नदेखिए पनि पाहुनालाई खीर दिने बेलामा परिवारका तीनै जना सदस्यले म दिन्छु, म दिन्छु भन्दा सामान्य रूपमा द्वन्द्वात्मक स्थिति उत्पन्न भएको देखिन्छ । आन्तरिक वा मानसिक द्वन्द्व भने आएकै छ । तीन जना सदस्यले खीर खान ठीक पारेका बेला पाहुना आइपुगे, जहाँ अरु केही पनि खाने कुरा थिएन त्यस अवस्थामा ती तीन जना सदस्यका मनभित्र के र कसो गराँ भन्ने मानसिक द्वन्द्व उत्पन्न भएको छ । जब न्याउरी मुसाले अलिकति खीर खायो र बाँकी खीर सुनमा परिणत भयो तब न्याउरी मुसाको मनमा पनि मानसिक द्वन्द्व उत्पन्न भएको छ ।

### ३.२.५.६ उद्देश्य

मनोरञ्जनका साथै एकआपसको प्रेम, पाहुनाको सत्कार र लोभको त्यागसँग सम्बन्धित शिक्षा दिने उद्देश्य यस कथाले लिएको छ। रोचक ढङ्गमा कथा प्रस्तुत गरिएको हुँदा यसले भरपुर मनोरञ्जन दिएको छ। गरिब परिवारका सदस्यका बीचको अगाध प्रेम देखाई त्यस प्रकारको प्रेम अनुकरणीय हुने कुरा अप्रत्यक्ष रूपमा प्रस्तुत गरिएको छ। पाहुनाको सम्मान गर्नुपछ भन्ने सन्देश पनि यस कथामा उद्देश्यका रूपमा आएको छ। धेरै लोभ गरेकाले न्याउरी राजाको जुठेल्नो चाटी हिस्स परेर फर्किएको हुँदा धेरै लोभी बन्नु हुँदैन भन्ने सन्देश प्रकट भएको छ। यसरी विभिन्न प्रकारका शिक्षा तथा मनोरञ्जन यस कथामा मुख्य उद्देश्यका रूपमा आएका छन्।

### ३.२.५.७ भाषा

यस कथामा सरल ग्राम्य भाषाको प्रयोग भएको छ। घर, जहान, छोरो, मागिजुगी, मेलापात, एकअर्का, पाहुना, दुहुनो, भैगो, बाँडेर, न्याउरी, दुलो, बाहिर, जुठेल्नो आदिजस्ता ठेट नेपाली शब्दहरूको प्रयोग प्रशस्त मात्रामा भएको छ। भाग, वासना, चिन्ता, भगवान्, प्रकट, हीरामोती आदिजस्ता तत्सम शब्दहरूको प्रयोग यस कथामा केही मात्रामा भएको छ। गरिब, दरबार जस्ता आगन्तुक शब्दहरूको कमै मात्र प्रयोग भएको छ। अरे, ला, त, न, नि, जस्ता निपातहरूको प्रयोगले पनि भाषिक मीठास बढाएको देखिन्छ। छक्क, चाटचुट, लापलुप, हरर, चाटचुट, हिस्स जस्ता अनुकरणात्मक शब्दहरूको सहज प्रयोग भएको छ।

### ३.२.५.८ शैली

यस कथामा मुख्य रूपमा वर्णनात्मक शैलीकै प्रयोग भएको छ। गच्छ शैलीमा वर्णन गरिएको भए पनि कथावाचकको विशेष कलात्मकताले अन्तरलयात्मकताको स्थिति देखिएको छ। वर्णनात्मकताका साथसाथै संवादात्मक शैली पनि यस कथामा देख्न सकिन्छ। यही वर्णनात्मक र संवादात्मक शैलीले यस कथालाई निकै रोचक बनाएको छ।

### ३.२.५.९ परिवेश

यस कथामा सामान्य ग्रामीण परिवेश र अलौकिक परिवेशको चित्रण गरिएको छ। तीन सदस्य भएको गरिब परिवारले सामान्य ग्रामीण परिवेशलाई चित्रण गरेको छ। गरिबीकै कारणले उनीहरू मागेर खाने गर्दछन्। उनीहरूले एउटा गाई पनि पालेका छन्। त्यस परिवारमा आएका पाहुनाले पाहुनापाछ्छा लाग्ने र सम्मान गरिने परिवेशलाई सङ्केत गरेको छ।

पाहुनाले खाइनसकेको खीरबाट सुन बनेको सन्दर्भ विशेष परिवेश हो । त्यसै गरी सपनामा भगवान् प्रकट भएका सन्दर्भले विशेष अलौकिक परिवेशलाई सङ्ग्रह गरेको छ । यसरी यस कथामा सामान्य ग्रामीण परिवेश र विशेष अलौकिक परिवेशको चित्रण गरिएको छ ।

### ३.२.५.१० निष्कर्ष

‘न्याउरी मुसाको कथा’ कथा लौकिक र अलौकिक विषयवस्तुको संयोजनबाट निर्मित भएको छ । यहाँ आएको कथानकमा विश्वसनीय र अविश्वसनीय दुवैखाले घटनाहरू क्रमबद्धरूपमा प्रस्तुत भएका छन् । पात्रहरूमा मानवीय र मानवेतर पात्रहरूको उपस्थिति देखिन्छ । मानवीय पात्रमा पुरुष र स्त्री दुवै प्रकारका पात्रहरू छन् भने मानवेतर पात्रमा न्याउरी र देवताको उपस्थिति छ । मुख्य परिवेश लौकिक भए पनि अलौकिक पात्रहरूका सन्दर्भबाट उत्पन्न परिवेश अलौकिक नै छ । बाह्यभन्दा आन्तरिक द्वन्द्व प्रवल रूपमा आएको छ । कथोपकथन पनि यथास्थानमा रामै गरी आएको देखिन्छ । मनोरञ्जन र विभिन्न प्रकारका उपदेशात्मक शिक्षा प्रदान गर्नु यस कथाको उद्देश्य रहेको छ । सरल भाषा तथा वर्णनात्मक शैलीमा विशेष अभिप्रायको प्रस्तुति देखिएको छ ।

### ३.२.६ पाहुना र लोभी बूढीको कथा :

एकादेशमा दुईजना बूढाबूढी रहेछन् । बूढीचाहिँ कस्ती रहिछ भने पाहुना आएदेखि बूढालाई मानमर्यादा गर्ने, खान दिने पाहुना नआएका दिन पेटभरि खान पनि नदिने गर्दिरहिछे । अनि बूढीचाहिँ पेटभरि खाना खानका लागि पाहुना घरमा ल्याउदै, राख्दै, थुपादै गर्दै रहेछ । बूढीलाई चाहिँ बूढाको त्यस्तो व्यवहारले असाध्यै रिस उठ्दो रहेछ तर पाहुनाको अगाडि केही भन्नु पनि भएन ।

एक दिन बूढाले सधैँको जस्तो पाहुना खोजेर ल्याएछ अनि बाहिरफेर अन्त कतै गएछ । बूढीलाई साहै रिस उठेछ । उसले पाहुना धपाउने उपाय सोचिछे । त्यसपछि बूढीले ढिकीमा धान कुट्न ठीक पारिछे र धान कुट्न थालिछे । बूढी रुदै धान कुट्दै गर्न थालिछ । रुदै धान कुटेको देखेर पाहुनालाई अचम्म लागेछ । पाहुनाले बूढीका छेउमा आएर सोधेछ, “ए आमा किन रुदै हुनुहुन्छ ?” बूढीले अवसर भेटाइहाली, किन छाड्थी र ? बूढीले उत्तर दिइछे, “के गर्नु, मेरा बूढाले सधैँ पाहुना खोज्दै ल्याउदै गर्दैन्, म धान कुटेर भात पकाउँछु । बूढाचाहिँ पाहुनालाई काटकुट पारेर तरकारी पकाउँछन् । खाँदा त साहै मीठो हुन्छ तर तिमी कति राम्रा रहेछौ, यति राम्रो मान्छेलाई निष्ठुरी बूढाले काट्ने भए भनेर मलाई त पीर लाग्यो बा ।”

पाहुनाले बूढीको चलाखी बुझन सकेनछ अनि सोचेछ, “लौ वा यो बूढाले त मलाई यति कर गरेर किन ल्यायो भनेको त, काटेर खान पो ल्याएको रहेछ।” त्यसपछि बूढीले पनि थाहा नपाउने गरी पाहुनाले त्यहींबाट बाटो तताएछ। पाहुना भागेको मात्र के थियो बूढो आइपुगेछ अनि “पाहुना खोइ त” ? भनी बूढीलाई सोधेछ। बूढीले फेरि चलाखी गरेर जवाफ दिई, “पाहुना मुसल हेरू मुसल हेरू भन्दै थिए, धान कुटिसक्छु अनि मुसल देखाउँला भन्याँ त, पाहुना त भागे।”

पाहुना त फर्काउँनै पत्यो नत्र पेटभरी खान पाइदैन भन्ने सोचेर बूढाले मुसल हतपत फुकालेछ। त्यसपछि बूढो बूढीका कुरा पत्याएर पाहुना गएतिर कुदेछ। ‘मुसल ल्याएँ, पाहुना, मुसल ल्याएँ’, भन्दै दौडिरहेको बूढालाई देखेर पाहुनाको सातो गएछ। अब लौ यस पापी बूढाले त मार्ने भयो भनेर पाहुना भन दौडिँदो रहेछ। बूढो चाहिँ पाहुनालाई पछिपछि खेद्दो रहेछ। यसरी लोभी बूढीले पाहुना खेदाइछे रे।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला  
यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा खुरुखुरु आइजाला

स्रोत  
चेतनाथ दाहाल,  
शिखरबैंसी-५, नुवाकोट

### ३.२.६.१ कथानक

यस कथामा सामाजिक विषयवस्तुमा आधारित कथानकको प्रयोग भएको छ। लोग्ने र स्वास्नीका बीचको सम्बन्धलाई नै यस कथाले मुख्य कथानक बनाइएको छ। कथानक यसप्रकार आएको छ :

लोग्ने र स्वास्नी हुनु, स्वास्नीले लोग्नेलाई पाहुना आएका बेलामा मीठोमीठो खान दिनु अरु बेला पेटभरि पनि खान नदिनु, लोग्नेले दिनहुँ पाहुना खोजेर ल्याउने गर्नु, त्यस कार्यबाट आजित भएकी स्वास्नीले पाहुना धपाउन लोग्नेले पाहुना ल्याएर मार्दै मासु खादै गर्ने भुटो कुरा पाहुनालाई लगाई भगाउनु, लोग्नेलाई चाहिँ पाहुनाले मुसल खोजेको जाली कुरा लगाउनु, लोग्ने मुसल बोकेर पाहुना भागेतिर दौडनु, पाहुना भन भाग्नु आदि यस कथामा प्रयोग भएका मुख्य कथानकका अंश हुन्।

यस कथामा आदि, मध्य र अन्त्यको क्रमिक विकास पाइन्छ। यहाँ लोग्नेलाई स्वास्नीले पाहुना ल्याएका दिन मात्र पेटभरि खान दिनेसम्मका सन्दर्भहरू कथानकको आदि

भागमा पर्दछन्, त्यसपछि लोग्नेले दिनहुँ नयाँनयाँ पाहुना ल्याउनेसम्मका सन्दर्भहरू मध्य भागमा पर्दछन् भने स्वास्नीको चलाखीले पाहुना खेदेका सन्दर्भहरू अन्त्य भागमा पर्दछन्।

यस कथामा कार्यकारण सम्बन्ध पनि राम्ररी मिलेको देखिन्छ। स्वास्नीले पाहुना आएका दिन मात्र माया गर्ने तथा मीठोमीठो खान दिने कारणले गर्दा लोग्ने दिनहुँ नयाँनयाँ पाहुना ल्याउने गर्दछ। लोग्नेको यो स्वभावका कारण स्वास्नीलाई रिस उठ्छ। त्यही कारण ऊ घरमा आएका पाहुनालाई अनेक बहाना गरी खेद्दछे। यस कथाको विकास कार्यकारण सम्बन्धका आधारमा पनि राम्रो देखिन्छ।

### ३.२.६.२ अभिप्राय

प्राय सामान्य सामाजिक विषयवस्तुको प्रयोग भएकाले यस कथामा खासै विशेष अभिप्रायको प्रस्तुति देखिएन। तथापि लोभी बूढी र पाहुनाका बीचमा भएको संवादले विशेष अभिप्रायको सङ्केत देखिएको छ। यहाँ पाहुनाले नाटक गरेर ढिकी कुट्टै रोइरहेकी लोभी बूढीलाई रुने कारण सोद्वा उसले आफ्ना लोग्नेले पाहुना ल्याएर त्यसलाई काटकुट पारी पकाएर खाने कुरा व्यक्त गरेकी छ। मान्छेले मान्छेको मासु खाने विशेष संवादलाई यस कथामा विशेष अभिप्रायका रूपमा लिन सकिन्छ।

### ३.२.६.३ पात्र/चरित्र

यस कथामा लोग्नेस्वास्नी नै मुख्य पात्रका रूपमा रहेका छन्। पाहुना पनि पात्रकै रूपमा उपस्थित भएको छ। सबै पात्रहरू मानवीय नै देखिन्छन्। लोग्नेस्वास्नीमध्ये स्वास्नी अलि छुच्ची स्वभावकी छे। ऊ आफ्नो लोग्नेलाई माया पनि गर्दिन र खान पनि पेटभरि दिन्न। उसको एउटा स्वभाव छ, ऊ पाहुना आएका बेला भने आफ्नो लोग्नेलाई पेटभरि खान पनि दिन्छ र विशेष माया पनि गर्दै। त्यसैले लोग्नेचाहिँ दिनहुँ नयाँनयाँ पाहुना खोजेर ल्याउनेगर्दछ। लोग्ने अलि सोभ्यो किसिमको छ। ऊ आफ्नी स्वास्नीलाई न त फकाउन नै सक्छ न कज्याउन। त्यसै गरी ऊ स्वास्नीका जाली कुरा पनि सजिलै पत्याउँछ र मुसल बोकी पाहुना गएको बाटोतिर पाहुना फर्काउन कुदै। पाहुना एउटा विवश पात्र हो। ऊ करकापमा परी पाहुना बनेको छ र छलमा परी खेदिएको छ। यस कथामा कुनै पनि मानवेतर पात्रको प्रयोग भएको छैन। लोग्ने र स्वास्नी यस कथाको मुख्य पात्र हुन् भने पाहुना सहायक पात्र हो। आसन्तताका आधारमा सबै पात्र बद्ध नै देखिन्छन् भने मञ्चीयताका आधारमा पनि उपस्थित पात्रहरू मञ्चीय नै छन्।

### ३.२.६.४ कथोपकथन

वर्णनात्मक शैलीलाई नै अपनाइएको प्रस्तुत कथामा कथोपकथनको पनि उचित प्रयोग भएको छ। यहाँ पाहुना र लोभी बूढीका वीचमा, लोगने र स्वास्नीका वीचमा भएका संवादले कथानकलाई अगाडि बढाएका छन्। तिनै संवादात्मक स्थिति यस कथामा राम्रो कथोपकथनका रूपमा देखिएका छन्। यस कथामा आएका कथोपकथनका केही सन्दर्भहरूलाई यस प्रकार देखाउन सकिन्छ :

पाहुना : ए आमा किन रुँदै हुनुहुन्छ ?"

बूढी : के गर्नु, मेरा बूढाले पाहुना खोज्दै ल्याउँदै गर्छन्, म धान कुटेर भात पकाउँछु। बूढाचाहिँ पाहुनालाई काटकुट पारेर तरकारी पकाउँछन्। खाँदा त साहै मीठो हुन्छ तर तिमी कति राम्रा रहेछौ, यति राम्रो मान्छेलाई निष्ठुरी बूढाले काट्ने भए भनेर मलाई त पीर लाग्यो बा।"

बूढी : पाहुना मुसल हेरूँ मुसल हेरूँ भन्दै थिए, धान कुटिसक्छु अनि मुसल देखाउँला भन्याँ, पाहुना त भागे।"

बूढो : "मुसल ल्याएँ, पाहुना, मुसल ल्याएँ।"

यसरी पाहुना र लोभी बूढीको कथामा सामान्य रूपमा भए पनि कथोपकथन प्रयोग गरिएको छ।

### ३.२.६.५ द्वन्द्व

खास गरी यस कथामा लोगने र स्वास्नीका वीचमा द्वन्द्व भएको छ। स्वास्नीले लोगनेलाई हेज्ञे, पेटभरि खान नदिने, माया नगर्ने कारणले नै यहाँ लोगने र स्वास्नीका वीचमा द्वन्द्व उत्पन्न भएको छ। स्वास्नीले पेटभरि खान नदिएका कारणले नै लोगनेले दिनहुँ पाहुना ल्याउने गरेको हो। यसरी लोगने दिनहुँ पाहुना ल्याई मीठोमीठो खाने र स्वास्नीको माया पाउने प्रयास गर्दछ। लोगने र पाहुनाका वीचमा पनि छलगत द्वन्द्वात्मक स्थिति देखिएको छ। स्वास्नीको छल नबुझेर पाहुनाले लोगनेलाई शत्रु सम्झएको छ, भने स्वास्नीकै छल नबुझेर लोगनेले पनि पाहुनालाई शत्रुका रूपमा लिने व्यवहार गरेको छ।

### ३.२.६.६ उद्देश्य

मनोरञ्जन दिनु नै यस कथाको मुख्य उद्देश्य हो । यहाँ लोगने र स्वास्नीका बीचको सामान्य अनमेललाई रमाइलो पारामा प्रस्तुत गरी भरपुर मनोरञ्जन दिने प्रयास गरिएको छ । त्यसै गरी लोगनेस्वास्नीको नराम्रो सम्बन्धका कारण अन्य व्यक्तिले दुःख पाएको सन्दर्भ प्रस्तुत गर्दै अप्रत्यक्ष रूपमा त्यसो गर्न नहुने कुरा पनि प्रष्ट पार्ने जमको गरिएको छ । स्वास्नीको लोभ र छल तथा लोगनेको कमजोरीपनलाई हटाउनु पर्ने सन्देश पनि यस कथामा उद्देश्यका रूपमा आएको देखिन्छ ।

### ३.२.६.७ भाषा

भाषिक सरलता यस कथाको विशेषता नै हो । यसमा सरल ग्राम्य भाषाको प्रयोग भएको छ । अर्थगत दुरुहता पाइँदैन । वाक्यका तहमा पनि प्रायः सरल वाक्यकै प्रयोग भएको छ । एकाध जटिल वाक्यको प्रयोग पनि भएकै छ । संरचनाका आधारमा वाक्य जटिल भए पनि अर्थका आधारमा सरल नै छन् । जस्तै :

क) एकादेशमा दुईजना बूढाबूढी रहेछन् ।

ख) ‘मुसल ल्याएँ, पाहुना, मुसल ल्याएँ’, भन्दै दौडिरहेको बूढालाई देखेर पाहुनाको सातो गएछ ।

माथि ‘क’ मा दिइएको वाक्य सरल हो भने ‘ख’ मा दिइएको वाक्य जटिल हो । यस कथामा संरचनागत जटिलता देखिए पनि वाक्यका तहमा अर्थगत जटिलता देखिँदैन ।

### ३.२.६.८ शैली

यस कथामा वर्णनात्मक शैली नै प्रयोग भएको छ । कथावाचकले आफै सुरमा कथावाचन गरेको स्थिति देखिन्छ । यसका अतिरिक्त केही संवादात्मक शैली पनि प्रयोग गरिएको देख्न सकिन्छ । यस प्रकारका संवादात्मक स्थितिको प्रयोग भएको देखिन्छ :

पाहुना : ए आमा किन रुदै हनुहुन्छ ?

लोभी बूढी :के गर्नु, मेरा बूढाले पाहुना खोज्दै ल्याउँदै गर्दैन, म धान कुटेर भात पकाउँछु । बूढाचाहिँ पाहुनालाई काटकुट पारेर तरकारी पकाउँछन् । खाँदा त साँहै मीठो हुन्छ तर तिमी कति राम्रा रहेछौ, यति राम्रो मान्छेलाई निष्ठुरी बूढाले काट्ने भए भनेर मलाई त पीर लाग्यो बा ।”

लोगने : पाहुना खोइ त ?

**लोभी बूढी** : पाहुना मुसल हेरूँ, मुसल हेरूँ भन्दै थिए, धान कुटिसकछु अनि मुसल देखाउँला भन्याँ त, पाहुना त भागे ।

यसरी वर्णनात्मक र संवादात्मक शैलीमा तयार पारिएको उक्त कथालाई कथावाचकको विशेष प्रस्तुतिले अझ आकर्षक बनाएको छ ।

### ३.२.६.९ परिवेश

यस कथामा ग्रामीण परिवेशको चित्रण भएको छ । यहाँ पुरुषप्रधान समाज भए पनि स्वास्नीले लोग्नेलाई कज्याएको देखाइएको छ । स्वास्नी निकै लोभी स्वभावकी भएकाले लोग्नेले पेटभरि खान पनि नपाएको अवस्था छ । पाहुनापाछ्याको सन्दर्भ पनि यस कथामा परिवेशकै रूपमा आएको देखिन्छ । पाहुनाको सकेसम्म सम्मान गर्ने चलन पनि यस कथामा वर्णित समाजको सामाजिक परिवेश नै हो ।

### ३.२.६.१० निष्कर्ष

सामान्य ग्रामीण विषयवस्तुमा यो ‘पाहुना र लोभी बूढी’ भन्ने कथा आधारित छ । यस कथामा लोग्नेलाई स्वास्नीले पाहुना हुँदा मात्र राम्रो गर्ने, खान दिने अन्यथा माया नगर्ने र खान पनि नदिने समस्या छ । सोही समस्या निधानका लागि लोग्नेले दिनहुँ पाहुना ल्याउने गरेको र स्वास्नीले बहाना गरेर ती पाहुना धपाउने गरेको सन्दर्भ पनि यस कथामा कथानकका रूपमा आएको छ । नर र नारी दुवै वर्गका पात्रको उपस्थिति देखिए पनि यस कथामा मानवेतर पात्र भने प्रयोग भएका छैनन् । सामान्य द्वन्द्व पनि यस कथामा आएकै छ । कथोपकथनको यथोचित प्रयोग भएकै देखिन्छ । विशेष अभिप्रायको प्रयोग त्यति देखिँदैन ।

### ३.२.७. भूतको कथा :

धेरै वर्ष पहिलेको कुरा हो, तादी खोलाभन्दा अलि पर एउटा गाउँ थियो । त्यस गाउँमा एउटा मिश्र बाहुनको परिवार थियो । त्यो निकै गरिब परिवार थियो । अर्काको खेतीपाती, निमेक गरेर त्यो परिवारले जीविकोपार्जन गर्दथ्यो । मिश्र बाहुनको निकै परिश्रमी एउटा छोरो थियो । ऊ घरका र खेतबारीका सबै काम मनलगाएर गर्थ्यो ।

एक पटक सबै गाउँलेहरू देवीघाटमा लाग्ने वैशाखे पूर्णिमाको जात्रा हेर्न जाने भएछन् । मिश्र केटाले आफ्ना बाआमासँग मेला हेर्न जाने कुरा गरेछ तर उसका बाआमाले उसलाई काम गर्नुपर्छ भन्दै मेला जान दिएनछन् । दिउँसो सबै काम सकेर ऊ राति बार्दलीमा

गएर सुतेछ तर जात्रा जान नपाएपछि उसलाई निद्रा लागेनछ। आधा रात भैसक्दा पनि निद्रा लागेन। सबै निदाइसकेपछि ऊ बार्दलीबाट फालहानी जात्रा हेर्न गएछ। जात्रा जान तादी र आप्रह खोला तरेर जानु पर्ने रहेछ, जाँदाजाँदै ऊ तादी र आप्रह खोलाको बीचमा पुगेछ। उसले त्यहाँ कोही मान्छे रोएको आवाज सुनेछ। त्यहाँनेर एउट गहिरो रह थियो। त्यस रहलाई भुत्याहा रह भन्ने चलन थियो। त्यहाँ भूत बस्थो रे। मध्य रातको समयमा त्यही भुत्याहा रहका छेउमा आइपुगेको हुँदा उसलाई अलिअलि डर पनि लागेछ, तथापि मुटु दहो पारेर के हो भनेर चियो गाई जाँदा एउटी आइमाई रुदै आएर, “हे मनुस्य, मेरा भूतहरू सबै जात्रा हेर्न गएका छन्, तिमी पनि त्यतै जाँदै रहेछौ, मलाई सुत्केरी व्यथा लागेको छ। म जान पनि सकिदन, तिमी गएर मेरो श्रीमान् भूतलाई खबर गरिदेउ।” भनेर भनिछे। त्यो केटाले, “त्यति टाढा, म पुगदा कति बेर हुन्छ, फेरि म तिम्रो लोग्नेलाई कसरी चिन्नू ?” भनेछ। त्यसपछि भूतिनीले, “म तिमीलाई मेरो शक्तिले छिट्टै अदृश्य रूपमा त्यहाँ पुऱ्याइदिन्छु र त्यहाँ गएर त्यहाँ भएको सबैभन्दा ठूलो मान्छेलाई तिमीले छुनू। उसले किन छोएको भनेर भन्दा सबै कुरा भनिदिनू।” भनिछे। त्यो केटाले पनि हुन्छ भनेछ। त्यसैअनुसार त्यो मान्छे भूतिनीको शक्तिले तुरुन्तै त्यस ठाउँमा पुगेछ र भूतिनीले भनेको मानिसलाई छोएछ अनि सबै कुरा भनिदिएछ। त्यसपछि त्यो भूतले, “ल ठीक छ, अब तपाईं पनि मसँगै जानुपर्छ।” भनेर त्यस मानिसलाई सँगै लिएर खुशी हुदै फर्किएछ।

जाँदाजाँदा तिनीहरू बिहान उज्यालो हुनेहुने बेलामा भुत्याहा रहमै पुगेछन् र भूतको इसारामा दुवैजनाले रहमा भ्याम्म हाम फालेछन्। भित्र जाँदा त ठूलो राजमहलजस्तो दरबार पो रहेछ। उता भूतिनी सुत्केरी भइसकेकी रहिछ। त्यो भूतले तपाईंले मलाई ठूलो गुन लगाउनुभयो अब एकदुई दिन यहाँ बस्नुपर्छ भनेर अतिथि सत्कार गरेछ रे। अनि त्यो मानिससँग मीत पनि लगाएछ रे। केही समय भव्य सम्मानका साथ भूतसँग बसेपछि त्यस मानिसले घर जाने कुरा गरेछ। मीतज्यूलाई विदाइ गर्दा केही चिनो लिएर जानुपर्ने कुरा भूतभूतिनीले राखेछन्। त्यसपछि उनीहरूले मीतज्यूलाई एउटा ढुङ्गाको लोहोरो दिएर पठाएछन्। त्यो मिश्र बाहुनको छोरो ढुङ्गो लिएर आएछ, तर पानीबाट बाहिर आउँदा त त्यो ढुङ्गा सुन भएछ रे। ढुङ्गा सुन भएपछि त बाहुन धनी भएछ र सुखसँग बसेछ रे।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला  
यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा तुरुन्तै आइजाला

स्रोत  
कमला मिश्र  
समुद्रटार-२, नुवाकोट

### ३. २. ७. १ कथानक

‘भूतको कथा’ मा काल्पनिक कथानकको उपयोग गरिएको छ। त्यो रैखिक ढाँचामा आधारित छ। मिश्र बाहुनको परिवार निकै गरिब हुनु, अर्काको खेती गरेर जीवीकोपार्जन गर्नु, उनीहरूको एउटा निकै परिश्रमी छोरो हुनु, उसले धेरै काम गर्नु, गाउँलेहरू देवीघाटमा लाग्ने वैशाखे पूर्णिमाको जात्रा हेर्न जानु, मेला हेर्न जान मन भए पनि मिश्र बाहुनले छोरालाई मेला हेर्न जान नदिनु, सबै काम सकेर मिश्र बाहुनको छोरो राति बर्दलीमा सुल्त जानु, उसलाई निद्रा नलाग्नु, बार्दलीबाट फालहानी जात्रा हेर्न जानु, बाटामा भूतिनीसँग भेट हुनु, भूतिनीले समाचार पठाउनु, मिश्र बाहुनका छोराले भूतलाई समाचार सुनाउनु, भूत मिश्र बाहुनका छोरालाई लिएर घर फर्क्नु, भूतभूतिनी अत्यन्त खुसी हुनु, उनीहरूले मिश्र बाहुनका छोरालाई सम्मानका साथ राख्नु, घर फर्क्ने बेलामा एउटा लोहोरो दिनु, त्यो लोहोरो पानीबाट बाहिर निस्क्ने बेलामा सुन हुनु र मिश्र परिवार धनी हुनु जस्ता सन्दर्भबाट यस कथाको कथानक विकसित भएको छ।

रैखिक ढाँचामा आधारित भएको हुँदा यस कथाको कथानकमा आदि, मध्य र अन्त्यजस्ता भागहरू प्रष्ट देख्न सकिन्छन्। प्रारम्भदेखि बार्दलीबाट हामफानी मेला हेर्न गएसम्मको अवस्था आदि भागमा पर्दछ। भूतलाई समाचार सुनाई भूतका महलसम्म आइपुगेको अवस्था मध्य भागमा पर्दछ भने भूतका महलमा केही दिन पाहुना भई बसेको र लोहोरो लिएर निस्किएको घटना अन्त्य भागमा पर्दछ।

यस कथामा कार्यकारण सम्बन्ध पनि यथोचित रूपमा मिलेको देखिन्छ। देवीघाटमा मेला लाग्नु एउटा घटना वा कार्य हो त्यसकै कारणले गाउँले मेला हेर्न जानु अर्को कार्य हो, सबै गाउँले मेला गएका कारणले मिश्र बाहुनका छोरालाई पनि मेला जान मन भएको छ, मेला जान नपाएका कारणले निद्रा लागेको छैन। त्यही कारणले बार्दलीबाट फाल हानी मेला हेर्न गएको, रातको समय भएकाले बाटामा भूतिनीसँग भेट भएका..... जस्ता प्रत्येक सन्दर्भहरू कार्यकारण सम्बन्धमा राम्ररी बाँधिएका छन्।

यसरी रैखिक ढाँचा र काल्पनिक विषयवस्तुमा आधारित बिलियो कथानक यस कथामा प्रयोग भएको छ।

### ३.२.७.२ अभिप्राय

लोककला तथा लोककथाका निर्माण तन्तुका रूपमा रहने समान धर्म, गुण वा स्वभाव भएका धेरै वस्तु, घटना तथा चरित्रको परम्परित रूपलाई अभिप्राय भनिन्छ । यो आदिम मानस तथा सामूहिक अवचेतनबाट सिर्जित लोकसमुदायको परम्परित विश्वासका रूपमा लोककथामा प्रयोग हुन्छ ।<sup>२९</sup> यो कथा अभिप्रायका दृष्टिले सशक्त छैन । तथापि यसका केही अभिप्रायगत सन्दर्भहरू खोजी गर्न सकिन्छ । जस्तै : ‘भुत्याहा रहमा भएको भूतहरूको बसोबास’, ‘भूतिनीको सुत्केरीव्यथा’, ‘भूतको राजमहल’ आदि सन्दर्भहरूलाई अभिप्रायका रूपमा लिन सकिन्छ । यहाँ ‘भुत्याहा रह’ ले डरलागदा भूतहरू बसोबास गर्ने स्थानलाई, ‘भूत’ र ‘भूतिनी’ ले डरलागदो अतिमानवीय कल्पनालाई, सङ्केत गरेका छन् ।

### ३.२.७.३ पात्र/चरित्र

‘भूतको कथा’ मा पात्र वा चरित्रगत विविधता पाइन्छ । यस कथाको मुख्य पात्र मिश्र बाहुनको छोरो हो । उसकै परिधिमा कथाको रचना भएको छ । मिश्र बाहुनको परिवार र भूतभूतिनी यस कथामा सहायक पात्रका रूपमा आएका छन् । उनीहरूको सम्बन्ध मिश्र बाहुनका छोरासँग भएको छ । गाउँलेहरू, मेलामा भएका मान्छेहरू, भूतहरू आदि यस कथाका गौण पात्र हुन् ।

मिश्र बाहुनको छोरो परिश्रमी छ । उसकै परिश्रमले उसको घरपरिवार चलेको छ । ऊ घरका र खेतका सबै काम गर्दछ । ऊ मिलनसार र सहयोगी छ । त्यसैले उसले बाटामा भेटिएकी भूतिनीलाई उसको लोग्ने समक्ष समाचार पुऱ्याई सहयोग गरेको छ । यस पात्रलाई निडर पनि भन्न सकिन्छ किनकि ऊ रातको समयमा एकलै मेला हिँडेको छ । बाटामा भूतिनीसँग पनि मानिससँगभै नडराई बोलेको छ ।

यस कथामा मानवीय र मानवेतर पात्रहरूको प्रयोग भएको छ । मानवीय पात्रमा मिश्र बाहुनको परिवार, उनीहरूको छोरो, गाउँलेहरू र मेला जाने मानिसहरू प्रयोग भएका छन् । मानवेतर पात्रहरूमा भूतभूतिनीको प्रयोग भएको छ । यी सबै मानवीय र मानवेतर पात्रहरूले मानवीय व्यवहार नै गरेका छन् । भूतिनीले मानिसलाई भेटी समाचार पठाउनु, मानिसको समाचार पाएर भूत घर फर्क्नु आदि मानवेतर पात्रले गरेका मानवीय व्यवहारहरू हुन् ।

लैज्ञिक दृष्टिले यस कथामा पुरुष र स्त्री दुवै वर्गका पात्रहरूको प्रयोग भएको छ । भूत, मिश्र बाहुन, उनको छोरो पुरुष पात्र हुन् भने भूतिनी, मिश्र बाहुनकी श्रीमती स्त्री पात्र हुन् ।

<sup>२९</sup> मोतिलाल पराजुली, नेपाली लोककथाका अभिप्रायहरूको अध्ययन, (त्रिवि. नेत्र. केवि., २०५४, अ.प्र.), पृ. २१ ।

यहाँ पुरुष पात्र घरबाहिरका काममा व्यस्त हुने र स्त्री पात्र घरभित्रका काममा संलग्न हुने सन्दर्भ देखाइएको छ। यति भएर पनि मिश्र बाहुनको छोरो घरभित्र र बाहिर सबैतिरका काममा संलग्न हुने किसिमको पात्रका रूपमा प्रयोग भएको छ।

### ३.२.७.४ कथोपकथन

कथोपकथनका दृष्टिबाट यो कथा त्यति सशक्त देखिँदैन। यस कथामा मुख्य गरी कथावाचकको वर्णनले नै स्थान पाएको छ। लोककथाको मतलव, आफ्नो वर्णनात्मक भनाइद्वारा लोकलाई मजा दिने चाखिलो वर्णनात्मक विषयवस्तुद्वारा सुनिएको घतिलो रचना हो।<sup>३०</sup> यति भएर पनि यस कथामा केही संवादात्मक स्थिति पनि आएका छन्। जस्तै :

भूतिनी : हे मनुस्य, मेरा भूतहरू सबै जात्रा हेर्न गएका छन्, तिमी पनि त्यतै जाँदै रहेछौ, मलाई सुत्केरी व्यथा लागेको छ। म जान पनि सकिन्न, तिमी गएर मेरो श्रीमान् भूतलाई खबर गरिदेऊ।

मिश्र केटो : त्यति टाढा, म पुगदा कति बेर हुन्छ, फेरि म तिम्रो लोगनेलाई कसरी चिन्न ?

यस कथामा प्रत्यक्ष कथनको प्रयोग भएको छैन। पात्रहरूका संवादात्मक स्थितिलाई पनि कथावाचकले वर्णनात्मक रूपमै प्रस्तुत गरेको देखिन्छ। यति भएर पनि कथामा रोचकताको साहै कमी छैन।

### ३.२.७.५ द्वन्द्व

यस कथामा कम मात्रामा भए पनि आन्तरिक द्वन्द्वको प्रयोग भएको छ। मिश्र बाहुनका छोराले ‘जात्रा हेर्न जान्छु’ भन्दा उसका बाबुआमाबाट उसलाई जात्रा हेर्न जाने अनुमति दिइएको छैन। भूतिनीलाई सुत्केरी व्यथा लागदा व्यथा र भूतिनीका बीचमा सामान्य द्वन्द्व भएको जस्तो देखिन्छ, जहाँ पीडाले भूतिनीलाई सताएको र भूतिनीले त्यो पीडा सहेको अवस्था देख्न सकिन्छ। मिश्र बाहुनको परिवारले गरिबीसँग गरेका सङ्घर्षलाई पनि सामान्य द्वन्द्वकै रूपमा लिन सकिन्छ। प्रस्तुत कथामा अन्यत्र द्वन्द्वको खासै सन्दर्भ पाइँदैन।

### ३.२.७.६ उद्देश्य

<sup>३०</sup> धर्मराज थापा र हंसपुरे सुवेदी, नेपाली लोकसाहित्यको विवेचना, (काठमाडौँ: पा.वि.के.नि.वि., २०४१), पृ. २३३।

“परापूर्व कालदेखि मौखिक रूपमा गाउँ-बस्तीमा भन्दै आउने गरिएको मनोरञ्जन तथा शिक्षाप्रधान कथाकुथुड्ग्रीको बटुलो नै लोककथा हो।”<sup>३१</sup> यस परिभाषाअनुसार लोककथाको ऐउटा उद्देश्य भन्नु नै मनोरञ्जन हो। यस कथामा पनि त्यही मनोरञ्जनलाई ऐउटा उद्देश्यका रूपमा लिइएको छ। यसै गरी यस कथाको मुख्य पात्र कर्मठ भएभै कर्मप्रति विश्वास दिलाउने उद्देश्य पनि कथामा रहेकै छ। मिश्र बाहुनको छोरो बार्दलीबाट फालहानी जात्रा हेर्न गएको सन्दर्भबाट मानिस आफूले चाहेको कार्य जसरी पनि पूरा गरेरै छाड्दछ भन्ने मनोवैज्ञानिक यथार्थ प्रस्तुत हुन्छ भन्ने कुरा पनि यस कथाको अर्को उद्देश्य हो। निर्भीकता र सहयोगीपन पनि यस कथाका उद्देश्यका रूपमा आएका छन्। सहयोगी मानिसले फल प्राप्त गर्ने कुरालाई पनि यस कथाले देखाएकै छ।

### ३.२.७.७ भाषा

यस कथामा सरल ग्राम्य भाषाको प्रयोग भएको छ। वाक्यगठन र शब्दविन्यासमा पनि सरलता नै पाइन्छ। निकै, बाहुन, खेतीपाती, खेतबारी, राति, फालहानी, भुत्याहा आदि जस्ता ठेट नेपाली शब्दहरूको प्रयोगले यस कथालाई निकै आकर्षक बनाएको छ। पूर्णिमा, मिश्र, जीविकोपार्जन, आप्रह, तादी, मनुष्य, श्रीमान्, अदृश्य आदिजस्ता तत्सम शब्दहरूको प्रयोग पनि यस कथा भएकै देखिन्छ। यस कथामा जात्रा, बार्दली, खबर, दरबार, इसारा आदिजस्ता आगान्तुक शब्दहरूको प्रयोग पनि भएकै देखिन्छ। वाक्यका तहमा हेर्दा सरल र जटिल दुवै प्रकारका वाक्यहरूको प्रयोग भएको देखिन्छ। जस्तै :

- क) ‘त्यस गाउँमा ऐउटा मिश्र बाहुनको परिवार थियो।’
- ख) ‘त्यो निकै गरिब परिवार थियो।’
- ग) ‘मिश्र केटाले आफ्ना बाआमासँग मेला हेर्न जाने कुरा गरेछ तर उसका बाआमाले उसलाई काम गर्नुपर्छ भन्दै मेला जान दिएनछन्।’

संरचनाका आधारमा माथि ‘क’ र ‘ख’ मा दिइएका वाक्यहरू सरल हुन् भने ‘ग’ मा दिइएको वाक्य जटिल हो। यसरी बनोटका आधारमा सरल र जटिल दुवै प्रकारका वाक्यहरू प्रयोग भए पनि बोधगम्यताका दृष्टिले सबै वाक्यहरू सरल नै छन्। त्यहाँ अर्थगत जटिलता छैन।

---

<sup>३१</sup> कृष्णप्रसाद पराजुली, नेपाली लोकगीतको आलोक, (काठमाडौँ: वीणा प्रकाशन, २०५७), पृ.४५।

### **३.२.७.८ शैली**

यस कथामा वर्णनात्मक शैली प्रयोग गरिएको छ। कथावाचकले सरासर अविरल रूपमा वर्णन गरेको छ। यहाँ ‘धेरै वर्ष पहिलेको कुरा हो’ बाट कथाको प्रारम्भ भएको र ‘सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा वैकुण्ठ जाला, भन्नेबेलामा तुरून्तै आइजाला’ बाट कथान्त भएको छ। कथामा गद्य शैलीको प्रयोग भएको प्रष्ट देखिन्छ। कथाको अन्तिम सन्दर्भ ‘भन्नेलाई फूलको माला...’ चाहिँ लयात्मक शैलीमा प्रस्तुत गरिएको छ। पात्रहरूका बीचमा हुने संवादहरूलाई पनि कथावाचकले वर्णनात्मक रूपमै प्रस्तुत गरेको छ। कथाभित्र नाटकीकरणको अवस्था देखिएको छैन तथापि कथावाचकले वाचन गर्दाको अवस्थामा शारीरिक हाउभाउ भने देखिन्छ।

### **३.२.७.९ परिवेश**

यस कथामा ग्रामीण परिवेशको चित्रण गरिएको छ। यस कथामा देवीघाटमा लाने वैशाखे पूर्णिमाको जात्रा, तादी खोला, आप्रह खोला, भुत्याहा रह आदि स्थानगत सन्दर्भहरू चर्चा गरिएका छन्। कथाभित्र प्रयुक्त उक्त स्थानगत सन्दर्भहरू नेपालको नुवाकोट जिल्लाअन्तर्गत पर्दछन्। यसका साथै कथाका वाचक अथवा सूचक नुवाकोट जिल्लाका बासिन्दा हुन्। त्यसो भएकाले पनि कथाको मुख्य परिवेश नुवाकोट जिल्लाको गाउँ नै हो भन्ने बुझिन्छ। यसमा दिनको र रातको समय आएको छ। ‘धेरै वर्ष पहिलेको कुरा हो’ भनी कथा वाचनको प्रारम्भ भएकाले कथाभित्रको समय निकै पुरानो भएको कुरा खुलासा भए पनि त्यसको निश्चित तिथिमिति खुल्न सकेको छैन। यहाँ घरभित्र तथा खेतबारीमा काम गर्ने परिवेश पनि चित्रण गरिएको छ। भूतसँगका सन्दर्भ तथा भुत्याहा रह अनि भूतको दरबार आदि अलौकिक परिवेशअन्तर्गत पर्दछन्। रातको समय, एक्लो केटाको यात्रा, भूतसँगको भेट आदि सन्दर्भले भययुक्त परिवेश पनि निर्माण गरेको छ।

### **३.२.७.१० निष्कर्ष**

छोटो आयाम भएको प्रस्तुत ‘भूतको कथा’ सरल रैखिक ढाँचाको कथानकको प्रयोग भएको छ। घटनाहरूका बीच कार्यकारण सम्बन्ध भएको उक्त कथालाई आदि, मध्य र अन्त्य भागमा सजिलै विभाजन गर्न सकिन्छ। मानवीय-मानवेतर, स्त्री-पुरुष, मुख्य, सहायक र गौण जस्ता विभिन्न प्रकारका पात्रहरू यस कथामा समावेश गरिएका छन्। मिश्र बाहुनको छोरो यस कथाको मुख्य पात्र हो। रात-दिन, मेला-पर्व, खेत-बारी, भय-त्रास आदि सन्दर्भहरू यस

कथाका परिवेशका रूपमा अएका छन् । कथोपकथनका दृष्टिले अशक्त प्रस्तुत कथामा सामान्य रूपमा द्वन्द्वको प्रयोग देखन सकिन्छ । तत्सम, तद्भव र आगन्तुक मूलका सरल शब्दहरू, सरल र जटिल दुवै प्रकारका वाक्यगठन भए पनि अर्थगत आधारमा सरल वाक्यहरूको प्रयोगले यस कथालाई आकर्षक बनाएको छ । वर्णनात्मक शैलीलाई नै मुख्य आधार बनाइएको प्रस्तुत कथामा अभिप्रायको पनि सामान्य प्रयोग भएको पाइन्छ ।

### ३.२.८. माइला तामाङ

एका देशमा एउटा माइला नाम गरेको तामाङ केटो थियो । ऊ निकै परिश्रमी थियो । बलमा पनि निकै बलवान थियो । ऊसँग कुस्ती खेलेर जित्ने कोही पनि थिएन । माइलो निकै अनुशासित पनि थियो । ऊ आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्न कहिल्यै पछि पढैनथ्यो । माइलालाई मन नपराउने गाउँभरि कोही पनि थिएन । बिचरा माइलो बालक कालमै टुहुरो भएको थियो । उसका बाबुआमा गरिब भएकाले उसले कुनै पुख्यौली सम्पति पाएको थिएन । उसले आफै परिश्रमले एउटा घर र केही जमिन जोडेको थियो । ऊ आफ्नो काम सकेर फुर्सदको समय सामाजिक कार्यमा बिताउँथ्यो ।

दिनदिनै माइलाको कीर्ति बढ्न थालेको थियो । ऊ गाउँमा कसैले कसैलाई अन्याय गरेको पटकै सहन सक्दैनथ्यो । त्यसबेला गाउँका ठूलाबडाहरूले गरिवहरूलाई सित्तैमा काम लगाउने तथा हेप्ने गर्दारहेछन् । माइलो अगाडि सरेर त्यस्ता कुराको विरोध गर्दो रहेछ । माइलाको कुनै अवगुण थियो भने यही विद्रोही स्वभाव नै थियो ।

माइलाका यिनै स्वभाव देखेर उसका शत्रु पनि बढेका थिए । एक दिन उसलाई उसका शत्रुहरूले सिध्याउने प्रयास गरेछन् । डम्मरे नै उसको मुख्य शत्रु थियो । धनीको छोरो भए पनि डम्मरेको इज्जत माइलाको जति थिएन । बलमा पनि डम्मरे माइलाभन्दा निकै कमको नै थियो । डम्मरेका बाबुले गर्ने शोषणको माइला खुलैरै विरोध गर्थ्यो । डम्मरे र डम्मरेका बाबु मिलेर माइलालाई सिध्याउने योजना बनाएछन् ।

सधैभै माइलो बेलुकाको खाना खाएर डम्मरेकहाँ गफ गर्न गएछ । गफका क्रममा रात पनि निकै बिल लागेछ । डम्मरेले माइलालाई तँभन्दा म निकै वीर छु । म त आँटी पनि छु, तंजस्तो काँतर छैन भनेछ । त्यही कुरामा डम्मरे र माइलाको विवाद बढेछ । त्यस विवादलाई टुङ्गे लगाई न्याय दिने न्यायदाता डम्मरेका बुबा भएछन् । उनले ती दुइटा केटालाई बोलाएर भनेछन्, “तिमीहरू दुईमा जो पहिले भुत्याहा दहमा पुगी त्यहाँको कमलको फूल ल्याउन सक्छौ त्यो नै वीर हो ।” दुवैले यो कुरा स्वीकार गरे । दुवैजना हस्याङ्कस्याङ्

गर्दै भुत्याहा दहतिर दौडिए । बल र तागतमा माइलालाई कसैले भेट्नै सक्दैनथ्यो । उसले डम्मरेलाई उछिनिहाल्यो । उता डम्मरेचाहिँ बाबुसँगको पहिलेको सल्लाहअनुसर अलि पर पुगेर घर फर्कियो ।

बिजुलीको गतिमा दौडिएको माइलो तुरुन्तै भुत्याहा दहमा पुग्यो । त्यहाँ पुगदा त उसले नानाभाँतीका पत्याउनै नसकिने कुराहरू देख्यो । त्यस दहमा त भलमल्ल उज्यालो रहेछ । दहमाथि बडेबडेका आसनहरू रखिएका रहेछन् । ती आसनमा भद्रभलाद्मीजस्ता बसेका रहेछन् । कोही नाचिरहेका, कोही गाइरहेका, कोही खानपिनमा व्यस्त । खानपिन त मान्छेको मासु पो रहेछ । मान्छेको खप्परको माला लगाएका चौकिदारहरू रहेछन् । त्यहाँ त भूतको महाउत्सव रहेछ । सधैँ मध्य रातमा त्यहाँ त्यस प्रकारको महाउत्सव हुँदोरहेछ । यो कुरा माइलालाई थाहा रहेनछ । यो के हो ? कमलको फूल कहाँ छ भनी माइलो सोच्न थालेछ । त्यत्तिकैमा खप्परको माला लगाएका तीनवटा चौकिदार आएर माइलालाई च्याप्प पकडेछन् । माइलो भसङ्ग भयो । अनि यिनीहरूलाई पछारेर भागौं कि भन्ने एक मनले सोच्यो भने अर्को मनले के गर्दा रहेछन् हेरौं न भन्ने सोच्यो । अनि ऊ ती चौकिदारहरूका साथमा गयो । चौकिदारहरूले माइलालाई उनीहरूका महाराज भएका ठाउँमा पुऱ्याए । त्यहाँनेर सारा भूतहरू जमजमाइरहेका थिए । जिउँदो मान्छेको मासु खान पाइने भइयो भन्ने उनीहरूमा खुसियाली छाएको थियो । माइलाले सबैभन्दा पाको र भद्र व्यक्ति देखेर त्यहाँको महाराजलाई भुकेर नमस्कार गरेछ । यसरी मानिसले भूतलाई नमस्कार गरेको देखेर भूतहरूको महाराज पनि छक्क परेछ । महाराजले माइला किन र कसरी त्यहा आइपुग्यो भन्ने वारेमा सबै कुरा जानकारी लिएछ र आफूले पनि आफ्नो शक्तिले विचार गरी हेरेछ । महाराजले माइलो टुहुरो भएको, इमान्दार तर सुरो र विद्रोही भएको, डम्मरे र उसका बाबुले छल गरेर मार्न पठाएको जस्ता सबै कुरा बुझेपछि आफ्नै सेवकका रूपमा नियुक्त गरेछ ।

यता गाउँमा रात बित्यो, दिन बित्यो तर माइलो आएन । तामाड गाउँका सारा सोभा सीधा मानिसहारू चिन्तामा परे । उता डम्मरे र उसको बाबु आफ्नो एक छत्र राज्य चल्ले भो, अब माइलो आउन सक्दैन, त्यसलाई त भूतले सिध्यायो भनेर खुसी भए ।

माइलो मन लगाएर भूतहरूका महाराजको सेवामा तल्लीन भयो । महाराज पनि माइलाको सेवाबाट अत्यन्त प्रशन्त भएछ । महाराजका अन्य अल्छी र धूर्त सेवकहरू माइलासँग रिसाएछन् । माइलाका कारणले गर्दा उनीहरूको कीर्तिमा कमी आएको थियो । उनीहरूले माइलालाई सिध्याउने अनेक प्रयास गरेछन् तर जस्तासुकै प्रयास गर्नेलाई पनि माइलाले सफल हुन दिएनछ । एक पटक त छिमेकी भूत देशले गरेका आक्रमणमा त्यस

देशका युवराजको ज्यान भन्नै गएको थियो, त्यसमा पनि माइलाले नै युवराजलाई बचाएको थियो । आफ्नो विश्वासी सेवकमाथि आफ्ना धूर्त सेवकले गरेको आक्रमण महाराजलाई मनपरेनछ । त्यसैले उसले माइलालाई आफ्नो विशेष दिव्यदृष्टि पनि दिएछ । त्यो शक्ति पाएपछि माइलो त्रिकालदर्शी बनेछ । महाराजले खुबै प्यारो गरेर माइलालाई भूतहरूका अनेक विद्या पनि सिकाएछ ।

सबै विद्या र बुद्धि सिकिसकेपछि माइलाले महाराजसँग भनेछ, “महाराज ! म त मान्धेको छोरो हुँ यहाँ मेरो कुनै संस्कार मिल्दैन, मेरो बिहे गर्ने उमेर पनि भयो, यहाँ मलाई मिल्ले केटी पनि छैनन्, भइहाले पनि मान्धले भूतसँग बिहे गर्ने कुरो आउँदैन । त्यसैले म अब विदा पाऊँ, बिहे गरेर आफ्नै घरजम बसाउँछु ।” माइलाले यसरी विन्ती गरेको सुन्दा महाराज केही बोल्न सकेनछ । एक पटक त ऊ रुनरुन पनि खोजेछ र फेरि आफ्नो मनलाई द्वारे पारेर भनेछ, “माइला, बाबु ! तिमीले भनेका कुरा ठीक हुन् । म ती सबै बुभ्यु । यत्तिका दिन मेरो सेवा गच्छौ, आफ्नै जस्तो लागेछ । तिमीलाई कसरी विदाइ गर्नुभन्ने पीर परिरहेको छ ।” त्यति भनेर महाराजले माइलाको विदाइको सरजाम तयार पार्न लगाएछ । राजकुमारसँग माइलाको मीत लगाइदिएछ र भनेछ, “ल बाबु ! अब तिमी मेरो मीत छोरो भयौ, आउने जाने गर्नु माया नमान् दुहुरो छु भनेर दिक्क नमान्, म तिम्रो बुवासमान हुँ । तिम्रो बिहेमा अवश्य बोलाउन्, हामी कुनै जुक्तिले आउँछौ र तिमीलाई सहयोग गछौँ ।” यति भन्दै प्रशस्त धनदौलत दिई भूत महाराजले माइलालाई विदाइ गरेछ । माइलो पनि भूतबाट त्यत्रो माया पाएकोमा हर्षले आँशु भार्दै आफ्नो गाउँमै फर्किएछ ।

उता गाउँमा माइलाको रिस गर्ने डम्मरे जस्ताको तस्तै रहेछ । माइलो भने ज्ञानगुन र धनसम्पत्तिले भरिपूर्ण भएर आएछ । आफ्नै जातकी केटीसँग धुमधामसँग बिहे गरेछ । उसको बिहेमा भूतहरू मानिसकै रूप लिएर आएछन् र खाना बनाउनेदेखि ढोली बोक्नेसम्म सहयोग गरेछन् । डम्मरे र उसका बुबा हेरेको हैँचै भएछन् ।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला  
यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा खुरुखुरु आइजाला

स्रोत  
भोला खत्री  
समुद्रटार-३, नुवाकोट

### ३.२.८.१ कथानक

‘माइला तामाडको कथा’ कथामा सामाजिक तथा अतिरिक्त विषयवस्तुसँग सम्बन्धित कथानकको प्रयोग भएको छ। यो चरित्रप्रधान घटनामा आधारित कथा भएकाले माइला तामाडलाई नै मुख्य विषयवस्तु बनाइएको छ। यस कथाको कथानक यसप्रकार आएको छ :

माइला तामाड नाम गरेको एउटा परिश्रमी, बलवान, अनुशासित, आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्ने, बालक कालमै टुहुरो भएको, गरिब, आफै परिश्रमले एउटा घर र केही जमिन जोडेको, केटो हुनु, अन्याय, अत्याचार सहन नसक्ने, विद्रोही र समाजसेवी जस्ता गुणले ऊ लोकप्रिय बन्नु, डम्मरेका बाबुको शोषणको खुलेर विरोध गर्ने हुँदा डम्मरे र उसका बाबु माइला तामाडका शत्रु हुनु, डम्मरे र उसका बाबुको जालमा परी एक दिन रातको समयमा माइला तामाड एकलै भुत्याहा दहमा पुरनु, खप्परको माला लगाएका तीनवटा चौकिदार आएर माइलालाई पकड्नु, उत्सव मनाइरहेका भूतहरूमध्ये सबैभन्दा भद्र व्यक्ति, जो भूतहरूको महाराज होलाई माइलाले भुकेर नमस्कार गर्नु, भूतहरूको महाराजले माइला तामाडको यथार्थ स्थिति बुझ्नु र उसलाई आफ्नो सेवकका रूपमा नियुक्त गर्नु, महाराजका केही धूर्त सेवकहरू माइलाका शत्रु बन्नु र माइलालाई सिध्याउने प्रयास गर्दा माइला तामाड आफै बुद्धिवलले बच्नु, उसले राजकुमारलाई पनि बचाउनु, महाराजले उसलाई धैरै बुद्धिविवेकका कुरा सिकाउनु, माइलाले घर जाने अनुमति मारनु, माइला र राजकुमारले मीत लगाउनु, माइलालाई धैरै धनसम्पति दिएर बिहेमा सहयोग गर्ने वाचाका साथ महाराजले विदा गर्नु आदि यस कथाका मुख्य कथानकका अंशहरू हुन्।

यस कथानकको क्रमिक विकास हेर्दा आदि, मध्य र अन्त्य भाग सजिलै छुट्ट्याउन सकिन्छ। माहिला तामाडको सामान्य परिचयदेखि लिएर डम्मरे र उसका बाबुको जालमा परी भुत्याहा रहमा पुगुन्जेलसम्मका घटनाहरूलाई कथानकको आदि भाग, माइला तामाडले भूत महाराजका दरबारमा वसी काम गरेको, विभिन्न विद्या सिकेको आदि लागायत भूतसँग विदा नहुन्जेलका घटनाहरू मध्य भाग र भूतसँग विदा भई घर आई बिहे गरेका सन्दर्भहरू यस कथानकका अन्त्य भागका रूपमा आएका छन्।

यो कथानक कार्यकारण सम्बन्धले पनि बलियोसँग कसिएको छ। माइला तामाड टुहुरो, इमान्दार, अनुशासित, बहादुर र परिश्रमी, विद्रोही भएकै कारणले गाउँमा उसका शत्रु र मित्र दुवै छन्। डम्मरे र उसका बाबु माइलाका शत्रु भएकै कारणले माइलालाई मार्ने प्रयास गर्दछन्। माइलाको इमान्दारिता, परिश्रम, अनुशासन आदिका कारण माइलो भूतहरूका

महाराजको सेवकका रूपमा नियुक्त भएको छ । उसको राम्रो कार्य देखेर भूतमहाराजका धूर्त सेवकहरू माइलासँग रिसाएका छन् भने महाराज भन खुसी भएको छ । यसरी यस कथामा कार्यकारणको बलियो सम्बन्ध रहेको देख्न सकिन्छ ।

### ३.२.८.२ अभिप्राय

भूतका विभिन्न सन्दर्भहरूको वर्णन गरिएको हुँदा यस कथामा विशेष अभिप्रायको प्रस्तुति देख्न सकिन्छ । नरमुण्ड माला लगाएका भूतहरू विशेष अभिप्रायका रूपमा देखिएका छन् । तिनीहरूले भय सिर्जना गरेका छन् । भूतको महाराज, राजकुमार तथा अन्य सेवकहरूले पनि विशेष अभिप्रायको प्रस्तुति गरेको देखिन्छ । भूतको दरबारले ऐसआरामलाई सङ्घेत गरेको छ । भूतहरूले माइला तामाडको विहेमा अदृश्य रूपमा गरेको सहयोग पनि विशेष अभिप्रायका रूपमै आएको छ ।

### ३.२.८.३ पात्र/चरित्र

शीर्षकअनुसार नै यस कथाको मुख्य पात्र माइला तामाड हो । उसकै केन्द्रीयतामा कथानक अगाडि बढेको छ । माइलो तामाड बाल्यकालमै टुहुरो भएको पात्र पनि हो । ऊ इमान्दार, परिश्रमी, अनुशासित, विद्रोही स्वभावको र बलवान पनि छ । ऊ आफ्नो कर्म र बुद्धिमा विश्वास राख्दछ । उसले आफ्नो परिश्रम तथा इमान्दारिताका कारण भूतका महाराजको समेत मन जितेको छ । डम्मरे र उसका बाबु माइला तामाडका मुख्य शत्रु हुन् । ऊ अनुकुल, मञ्चीय, बद्ध, स्थिर स्वभावको पात्रका रूपमा देखापरेको छ । डम्मरे र उसका बाबु यस कथामा असत पात्रका रूपमा देखा परेका छन् । डम्मरेका बाबुलाई गाउँको शोषकका रूपमा चित्रण गरिएको छ । उनीहरू धूर्त स्वभावका पनि छन् । उनीहरूले नै छल गरेर माइला तामाडलाई मार्ने योजना बनाई रातको समयमा भुत्याहा दहमा पठाएका थिए । यी दुवै यस कथाका सहायक तथा मञ्चीय पात्रका रूपमा देखापरेका छन् । भूतको महाराज, राजकुमार, सेवकहरू र अन्य सिपाहीहरू यस कथामा अलौकिक पात्रका रूपमा देखापरेका छन् । त्यहाँ पनि सत र असत दुवै प्रकारका पात्रहरू छन् ।

### ३.२.८.४ कथोपकथन

वर्णनात्मक शैलीलाई नै मुख्य रूपमा अपनाए पनि यस कथामा कथोपकथनको प्रयोग पनि भएकै छ। भूतको महाराज र माइला तामाडका बीचमा कथोपकथनको रास्तो प्रयोग भएको देखिन्छ।

माइला तामाड : “महाराज ! म त मान्छेको छोरो हुँ यहाँ मेरो कुनै संस्कार मिल्दैन, मेरो बिहे गर्ने उमेर पनि भयो, यहाँ मलाई मिल्ने केटी पनि छैनन्, भइहाले पनि मान्छेले भूतसँग बिहे गर्ने कुरो आउदैन। त्यसैले म अब विदा पाऊँ, बिहे गरेर आफै घरजम बसाउँछु।”

भूत महाराज : “ल बाबु ! अब तिमी मेरो मीत छोरो भयौ, आउने जाने गर्नु माया नमार्नु दुहुरो छु भनेर दिक्क नमान्नु, म तिम्रो बुवासमान हुँ। तिम्रो बिहेमा अवश्य बोलाउनु हामी कुनै जुक्तिले आउनेछौं र तिमीलाई सहयोग गर्नेछौं।”

उपर्युक्त सन्दर्भका अतिरिक्त यस कथामा डम्मरे, उसका बाबु र माइला तामाडका सन्दर्भमा पनि कथोपकथनका केही सन्दर्भहरू देखिएका छन्।

### ३.२.८.५ द्वन्द्व

यस कथामा द्वन्द्वको रास्ते प्रयोग भएको पाइन्छ। यहाँ धनी र गरिबका बीचको द्वन्द्वलाई डम्मरे र उसका बाबुसँग भएको माइला तामाडको द्वन्द्वले सङ्केत गरेको छ। सत्यको जित हुन्छ भनेभै यस द्वन्द्वमा सत्य र न्यायको पक्षपाती माइला तामाडकै जित भएको छ। उता भूत महाराजका धूर्त सेवकहरू र माइला तामाडका बीचमा पनि द्वन्द्व भएको छ। यस द्वन्द्वमा पनि माइला तामाडकै जित भएको छ। डम्मरे र उसका बाबुका मनमा माइला तामाडको विषयले गर्दा के गरौं र कसो गरौं भन्ने मानसिक द्वन्द्व उत्पन्न भएको छ। त्यसै गरी माइला तामाड रातका समयमा एकलै भुत्याहा दहमा पुगेपछि त्यहाँको परिवेश देखेर के र कसो गरौं भन्ने मानसिक द्वन्द्व उत्पन्न भएको छ। यसरी यो कथा द्वन्द्वका दृष्टिले सफल नै भएको छ।

### ३.२.८.६ उद्देश्य

यस कथाको उद्देश्य भन्नु नै मनोरञ्जन प्रदान गर्नु र विभिन्न उपदेशहरू दिनु रहेको छ। यस कथाले माइला तामाडका सन्दर्भबाट शूरता, धैर्य, इमान्दरिता, अनुशासन, परिश्रम आदि कुराहरूको उपदेश दिने उद्देश्य राखेको छ। माइला तामाडलाई नायक बनाई ऊजस्तै

निडर, वीर, अन्यायको विरोध गर्ने साहसी हुनुपर्ने उपदेश दिने उद्देश्य पनि यस कथामा रहेको देखिन्छ ।

### ३.२.८.७ भाषा

भाषिक सरलता यस कथाको महत्त्वपूर्ण विशेषता हो । यस कथामा सरल, सम्प्रेश्य, ग्राम्य भाषाको प्रयोग भएको छ । यस कथामा कहिल्यै, बिचरा, टुहुरो, प्यारो, छोरो, घरजम, सधैं, गफ, आँटी, काँतर, भुत्याहा, नानाभाँती, पाका, खप्पर, सिध्याउन, बिजुली, दिनदिन, सित्तैमा आदिजस्ता ठेट नेपाली शब्द प्रयोग भएका छन् । त्यसै गरी यहाँ परिश्रमी, आदर, अनुशासित, बल, शोषण, स्वीकार, महाराज, नमस्कार, इमान्दार, छल, शत्रु, तल्लीन, प्रशन्न, कीर्ति, त्रिकालदर्शी, विद्या, बुद्धि, वीर, स्वभाव, विद्रोही, अन्याय आदिजस्ता तत्सम शब्दहरू पनि मनगगे पाइन्छन् । गरिब, जमिन, इज्जत, फुर्सद आदिजस्ता आगन्तुक शब्दहरू कमै मात्र प्रयोग भएका छन् । त, न आदिजस्ता निपातहरूको पनि आंशिक प्रयोग भएको छ । पटकक, हस्याङ्कस्याङ्क, च्याप्प जस्ता अनुकरणात्मक शब्दले यथास्थानमा निकै मीठास थपेका छन् ।

### ३.२.८.८ शैली

यस कथामा वर्णनात्मक शैलीलाई नै मुख्य रूपमा अङ्गालिएको छ । कथावाचकले सुरुदेखि अन्त्यसम्म अविरल रूपमा रोचक ढङ्गले कथावाचन गरेको छ । गद्य शैलीमा भए पनि वाचकको वाचन शैलीले एक प्रकारको लयात्मक स्थिति सिर्जना गरेको छ । कथाका अन्तिम दुई हरफ पूर्ण रूपमा लयात्मक देखिएका छन् । वर्णनात्मक शैली नै भए पनि यस कथाका केही सन्दर्भमा संवादको पनि राम्रो प्रयोग भएको छ । भूत महाराज र माइला तामाङ्का बीचमा राम्रो संवादको प्रयोग भएको छ । जस्तै :

माइला तामाङ्क : “महाराज ! म त मान्छेको छोरो हुँ यहाँ मेरो कुनै संस्कार मिल्दैन, मेरो बिहे गर्ने उमेर पनि भयो, यहाँ मलाई मिल्ने केटी पनि छैनन्, भझाले पनि मान्छले भूतसँग बिहे गर्ने कुरो आउदैन । त्यसैले म अब विदा पाऊँ, बिहे गरेर आफै घरजम बसाउँछु ।”

भूत महाराज : “ल बाबु ! अब तिमी मेरो मीत छोरो भयौ, आउने जाने गर्नू, माया नमार्नू, टुहुरो छु भनेर दिक्क नमान्नू, म तिम्रो बुवासमान हुँ । तिम्रो बिहेमा अवश्य बोलाउनू, हामी कुनै जुक्तिले आउनेछौं र तिमीलाई सहयोग गर्नेछौं ।”

यसरी मुख्य रूपमा वर्णनात्मक र आंशिक रूपमा संवादात्मक शैली यस कथामा प्रयोग गरिएको देखिन्छ ।

### ३.२.८.९ परिवेश

यस कथामा लौकिक ग्रामीण र अलौकिक गरी दुई प्रकारका परिवेशहरू चित्रण गरिएका छन् । डम्मरे, डम्मरेका बाबु, माइला तामाङ जन्मेहुरेको परिवेश लौकिक ग्रामीण परिवेश हो भने भूतहरूको संसार अलौकिक परिवेश हो । लौकिक परिवेशमा जाली, फटाहा, तथा सज्जन दुवै खाले पात्रहरूको उपस्थिति रहेजस्तै अलौकिक परिवेशमा पनि जाली, फटाहा र सज्जन दुवै खाले पात्रहरूको उपस्थिति रहेको छ । लौकिक परिवेशमा शोषक र शोषित व्यक्तिहरू रहेका छन् भने अलौकिक परिवेशमा त्यस प्रकारको विभेद देखाइएको छैन । अलौकिक परिवेशमा नरमुण्ड माला लगाएका भूतहरू मानिसको मासु खाएर रमाएका छन् भने लौकिक परिवेशका पात्रहरूले आफ्नो मेहेनतले खेतीकिसानी गरेर जीविकोपार्जन गरेका छन् ।

### ३.२.८.१० निष्कर्ष

लौकिक र अलौकिक परिवेशलाई मुख्य आधार बनाई तयार पारिएको प्रस्तुत कथामा माइला तामाङको चरित्रप्रधान विषयवस्तु मुख्य कथानकका रूपमा आएको छ । सरल रैखिक ढाँचामा यसको कथानक अगाडि बढेको छ । माइला तामाङ नै यस कथाको प्रमुख पात्र हो । डम्मरे र उसका बाबु यस कथाका सहायक र असत पात्रका रूपमा देखापरेका छन् । भूतसँगको अलौकिक र माइला तामाङका गाउँको लौकिक परिवेश यस कथामा प्रयोग भएको छ । कथोपकथन र द्वन्द्व दुवै दृष्टिले यो कथा सफल नै देखिन्छ । कथोपकथन कथा विधाको अनिवार्य तत्त्व नभएर आंशिक तत्त्व हो । त्यसैले यस कथामा पनि आंशिक रूपमै कथोपकथनको प्रयोग भएको देखिन्छ । सरल सम्प्रेश्य भाषा र वर्णनात्मक शैली यस कथामा पाइन्छ । भूतको अलौकिक सन्दर्भले यस कथामा विशेष अभिप्रायगत प्रस्तुति देखिएको छ ।

### ३.२.९. युद्धको कथा:

पृथ्वीनारायण शाहले नेपालको एकीकरणको अभियान थालेछन् । त्यस अभियानलाई उनका भाइभारदारहरूले पनि निरन्तरता दिएछन् । यही क्रममा रणबहादुर शाहका पालामा नेपाल र तिब्बत बीचमा युद्ध भएछ । त्यो युद्धमा नेपाली फौजहरू थोरै रहेछन् । तिब्बती

फौजको सङ्ख्या धेरै रहेछ । त्यतिमात्र होइन तिब्बतीहरूसँग आधुनिक हातहातियार थिए भने नेपालीहरूसँग गुलेलीमट्याङ्गा मात्र र केही बन्दुक पनि रहेछन् । यस्तो युद्धमा नेपाली फौजले जित्नु त के विचराहरूको सातो जान लागेछ ।

त्यस फौजको नाइके आँटिलो र बाठो पनि रहेछ । उसले नेपाली फौजलाई ढुङ्गा जम्मा गर्न लगाएछ । नाइकेको कुरा मानेर सबै फौजीले कालिका डाँडोमा ढुङ्गा जम्मा गरेछन् । उता तिब्बती सेनाहरू हाइफाइका साथ नेपाली सेनासँग युद्ध गर्न आइरहेका रहेछन् । जब तिब्बती सेनाहरू बेत्रावतीको उकालो लागे अनुकुल समय मिलाएर नेपाली फौजले पहिले नै जम्मा पारिरहेको ढुङ्गाको थुप्रो तिब्बती सेनातर्फ लडाइदिएछन् । यसरी उकालोमा अचानक आफूतिर ढुङ्गा बर्सन लाग्दा तिब्बती सेनाको केही लागेनछ । धेरै तिब्बती सेनाहरू हताहत भएछन् । केहीले भागेर ज्यान जोगाएछन् । त्यहाँ नेपाली फौजले प्रयोग गरेको ठूलो ढुङ्गाको टुक्रो आजसम्म पाइन्छ रे ।

नेपालीहरूको आक्रमणबाट तिब्बती फौज तितरवितर भएछ । त्यसपछि नेपाली सेनाले केही तिब्बती लामाहरूलाई भेटेछन् । शत्रु सम्झेर तिनीहरूलाई कालिका डाँडामा त्याई तरबारले काटेछन् । यसरी तरबारले काट्दा एउटाको शरीरबाट रगत र अर्काका शरीरबाट दूधजस्तो सेतो पदार्थ आएछ । त्यसपछि नेपालीहरूले काटिएका ती दुई लामाहरूलाई बुद्धका दूतका रूपमा लिएछन् । अनि रगत आएका लामाका ठाउँमा कालिकस्थान र दूध आएका लामाका ठाउँमा दुधे लामा मन्दिर स्थापना गरेछन् । ती दुई लामालाई बुद्धको दूतका रूपमा स्वीकार गरी आज पनि ती मन्दिरमा पूजापाठ गर्ने प्रचलन छैदैछ ।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला  
यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा खुरुखुरु आइजाला

स्रोत  
राधादेवी मिश्र  
सुन्दरादेवी–६, नुवाकोट

‘युद्धको कथा’ ले ऐतिहासिक विषयवस्तुमा आधारित कथानक लिएको छ। यस कथाले वीर नेपालीहरूको वीरता र गुरिल्ला युद्धको कथानक बोकेको छ। यस कथाको कथानक यस प्रकार छ :

पृथ्वीनारायण शाहले प्रारम्भ गरेको एकीकरणको अभियानलाई भाइभारदारहरूले निरन्तरता दिने क्रममा रणबहादुर शाहका पालामा थोरै नेपाली फौजीहरू धेरै तिब्बती फौजहरूका बीचका युद्ध हुनु, आधुनिक हातहतियारयुक्त तिब्बती सेनका साथमा गुलेलीमट्याङ्गाका भरमा गर्नुपर्ने युद्धमा नेपाली फौजको सातो जान लाग्नु, आँटिलो र बाठो नेपाली फौजको नाइकेले नेपाली फौजलाई एउटा डाँडामा ढुड्गा जम्मा गर्न लगाउनु, तिब्बती सेनाहरू बेत्रावतीको उकालो लागेका बेला थुपारिएका ढुङ्गा लडाइदिनु, तिब्बती सेनाहरू तितरवितर हुनु, नेपाली सेनाले भेटेका केही तिब्बती लामालाई कालिका डाँडामा ल्याई तरबारले काट्दा एउटाको शरीरबाट रगत र अर्काका शरीरबाट दूधजस्तो सेतो पदार्थ आउनु, काटिएका ती लामाहरूलाई बुद्धका दूतका रूपमा लिई रगत आएका लामाका ठाउँमा कालिकास्थान र दूध आएका लामाका ठाउँमा दुधे लामा मन्दिर स्थापना गरी आज पनि ती मन्दिरमा पूजापाठ गर्ने प्रचलन कायमै रहनु आदि यस कथाका मुख्य कथानक हुन्।

### ३.२.९.२ अभिप्राय

‘युद्धको कथा’ कथामा अभिप्रायगत प्रस्तुति कमै भएको छ। यहाँ नेपाली सेनाले तिब्बती लामाहरूलाई समाएको सन्दर्भ देखिन्छ। नेपाली सेनाले ती तिब्बती सेनालाई समाएपछि तरबारले काटी मारेका छन्। यसरी तरबारले काट्दा दुईमध्ये एकको शरीरबाट रगत र अर्काको शरीरबाट सेतो पदार्थ निस्किएको छ। त्यसपछि ती लामाहरूलाई नेपाली पक्षले बुद्धका दूतका रूपमा लिएको छ। मान्छेका शरीरबाट सेतो पदार्थ रगतका रूपमा आउनु विशेष सन्दर्भ हो। यही विशेष सन्दर्भबाट यस कथामा विशेष अभिप्राय प्रस्तुत भएको छ।

### ३.२.९.३ पात्र/चरित्र

यस ‘युद्धको कथा’ कथामा पृथ्वीनारायण शाह, रणबहादुर शाह, नेपाली फौजीहरू, तिब्बती फौजहरू, भाइभारदारहरू, नेपाली फौजको नाइके, दुई तिब्बती लामा आदि पात्रका रूपमा आएका छन्। तीमध्ये पृथ्वीनारायण शाह, रणबहादुर शाह, भाइभारदारहरू नेपथ्य पात्रका रूपमा देखिएका छन्। यिनीहरू कथाभित्र सक्रिय रूपमा प्रस्तुत हुन सकेका छैनन्।

नेपाली फौजीहरू र तिब्बती फौजीहरू सामूहिक रूपमा प्रस्तुत भएका छन्। यिनीहरू राष्ट्रप्रेमको भावले भरिपूर्ण भएका छन्। राष्ट्रियताकै लागि यी दुई पक्षका बीचमा युद्ध हुन्छ, जहाँ नेपाली फौजको चलाखीका सामु तिब्बती फौज टिक्न सक्दैन। नेपाली फौजको नाइके नेपालतर्फको मुख्य पात्र हो। उसले नै नेपाली फौजलाई नेतृत्व गरेको छ। दुई तिब्बती लामा नेपाली फौजीले गरेको आक्रमणपछि नेपाली फौजले नै समाएका तिब्बतीहरू हुन्। यिनीहरूलाई नेपाली फौजले काटेर मारेको छ। मृत्युपश्चात यिनीहरूलाई बुद्धको दूतका रूपमा लिइएको छ र उनीहरूको स्मरणस्वरूप दुई मन्दिर बनाइएका छन्। यस कथामा मानवेतर तथा अलौकिक कुनै प्रकारका पात्रहरूको पनि उपस्थिति देखिँदैन।

### ३.२.९.४ कथोपकथन

यस कथामा कथोपकथनको अंश पाइँदैन। यो कथा पूर्ण रूपमा कथावाचकले वाचन गरेर नै तयार भएको छ। यहाँ पात्रका बीचमा कुनै गफगाफ भएको देखिँदैन। नेपाली सेनाको नाइकेले नेपाली सेनालाई अहाएका केही सन्दर्भहरू पनि कथावाचकले नै वर्णन गरेको अवस्था छ।

### ३.२.९.५ द्वन्द्व

शीर्षकअनुसार नै यस कथामा आन्तरिकभन्दा बाह्य द्वन्द्व नै प्रवल रूपमा देखिएको छ। तिब्बती र नेपाली सेनाका बीचको युद्ध यस कथामा मुख्य द्वन्द्वका रूपमा आएको छ। यस द्वन्द्वमा नेपाली सेनाको जित र तिब्बती सेनाको हार भएको छ। सङ्ख्यामा धेरै र आधुनिक हातहतियारले भरिपूर्ण तिब्बती सेनालाई नेपाली सेनाले चलाखीपूर्ण आक्रमणबाट हराएका छन्। नेपाली सेनाको नाइके नबोलुन्जेल तिब्बती सेनाको धेरै ठूलो फौज देखेर नेपाली सेनाको सातो जान लागेको थियो। त्यस बेला नेपाली सेनाका मनमा के र कसो गरौं भन्ने मानसिक द्वन्द्व पनि उत्पन्न भएको पाइन्छ।

### ३.२.९.६ उद्देश्य

मनोरञ्जन प्रदान गर्नुका साथै वीरता, चतुरता आदिको शिक्षा दिनु पनि यस कथामा उद्देश्यका रूपमा आएको देखिन्छ। नेपाली सेनाको चलाखीपूर्ण युद्धको वर्णनबाट राम्रो मनोरञ्जन प्राप्त गर्न सकिन्छ। सङ्ख्यामा थोर तथा हतियारमा कमसल भएर डराएका नेपाली सेना सेनानाइकेको वीरता र चतुरताका कारण विजयी भएको छ। नेपाली सेनाले

चतुरतापूर्ण युद्ध लडेका छन् । यसै गरी वीर पूर्खाहरूको गौरवगायन गर्नु पनि यस कथाको मुख्य उद्देश्यका रूपमा आएको छ ।

### ३.२.९.७ भाषा

भाषिक सरलता यस कथाको अर्को विशेषता हो । यहाँ सरल शब्दहरूको अधिक प्रयोग पाइन्छ । यस कथामा पालामा, भाइभारदार, गुलेलीमट्याइग्रा, सातो, आँटिलो, ढुइगा, डाँडा, उकालो, थुप्रो, अचानक, ज्यान आदिजस्ता ठेट नेपाली शब्दको प्रयोग भएको छ । एकीकरण, अभियान, निरन्तर, क्रम, युद्ध, सङ्ख्या, बेत्रावती, अनुकुल, प्रयोग, आक्रमण, स्वीकार, दूत, पूजापाठ, प्रचलन, स्थापना आदिजस्ता तत्सम शब्दको प्रयोग पनि भएको देखिन्छ । तिब्बत, फौजी, बन्दुक, तरबार, लामा आदिजस्ता आगान्तुक शब्दहरूको प्रयोग अल्प रूपमा भएको पाइन्छ । त, नै, र जस्ता निपात तथा हताहत, तितरवितर जस्ता अनुकरणात्मक शब्दको कमै भए पनि प्रयोग भएको छ । वाक्यका तहमा सरल वाक्यहरूकै आधिक्य छ । केही जटिल वाक्य हुँदै नभएकाचाहिँ होइनन् ।

- क) पृथ्वीनारायण शाहले नेपालको एकीकरणको अभियान थालेछन् ।
- ख) जब तिब्बती सेनाहरू बेत्रावतीको उकालो लागे तब अनुकुल समय मिलाएर नेपाली फौजले पहिले नै जम्मा पारिरहेको ढुइगाको थुप्रो तिब्बती सेनातर्फ लडाइदिएछन् ।  
उदाहरणमा वाक्य ‘क’ सरल हो भने वाक्य ‘ख’ जटिल हो तथापि दुवै वाक्य अर्थका दृष्टिले सरल छन् ।

### ३.२.९.८ शैली

‘युद्धको कथा’ कथाको शैली वर्णनात्मक छ । यहाँ कथावाचकले नेपाल र तिब्बतबीच भएको युद्धको वर्णन अविरल रूपमा गरिएको छ । कथोपकथनको अवस्था देखिएको छैन । एकदुई सन्दर्भ जहाँ पात्रहरूका बीचमा संवाद हुने संभावना थियो त्यहाँ कथावाचकले नै ती पात्रले भनेका कुराहरूलाई अप्रत्यक्ष कथनका रूपमा प्रयोग भएको छ । नाटकीकरणको अवस्था पनि देखिएको छैन ।

### ३.२.९.९ परिवेश

यस कथामा युद्धको परिवेश चित्रण गरिएको छ । नेपालको इतिहासमा रणबहादुर शाहकालीन नेपाल र तिब्बतबीचको युद्ध नै यस कथाको मुख्य परिवेशका रूपमा आएको छ ।

यहाँ थोरै नेपाली सेनाले चतुर युद्धनीति अपनाई आधुनिक हातहतियारले सुसज्जित धेरै तिब्बती सेनालाई परास्त पारेको सन्दर्भ मुख्य परिवेशका रूपमा आएको छ। नेपाली सेनाले काटेका तिब्बती सेनाको शरीरबाट सेतो पदार्थ निस्किएको छ। यस सन्दर्भले विशेष अलौकिक परिवेशको चित्रण गरेको देखिन्छ। लामाका शरीरबाट सेतो पदार्थ आएपछि नेपाली सेनाले प्रस्तुत गरेको रुढीगत विचार पनि यहाँको विशेष परिवेशका रूपमा आएको छ। युद्ध, मान्छेलाई समाई तरवारले काटेको, रगत बगेको आदि सन्दर्भले यस कथाको भयावह परिवेशलाई पनि सङ्केत गरेको छ।

### ३.२.९.१० निष्कर्ष

‘युद्धको कथा’ कथामा शीर्षकअनुसार नै युद्धको विषयवस्तुलाई मुख्य कथानकका रूपमा प्रस्तुत गरिएको छ। कथानक छोटो भए पनि रोचक छ। पात्रका रूपमा पृथ्वीनारायण शाह, रणबहादुर शाह, नेपाली फौजीहरू, तिब्बती फौजहरू, भाइभारदारहरू, नेपाली फौजको नाइके, दुई तिब्बती लामा रहेका छन्। यहाँ मञ्चीय र नेपथ्य पात्रहरूको प्रयोग पनि भएको छ। सामान्यतः लौकिक र युद्धको परिवेश नै यस कथामा प्रयोग भएको छ। कथोपकथन शून्यप्रायः देखिन्छ। द्वन्द्वका सन्दर्भमा नेपाल र तिब्बतका तर्फको युद्ध नै बात्य द्वन्द्वका रूपमै आएको छ। नेपालीहरूको वीरता र चतुरताको सन्दर्भलाई गौरवपूर्ण रूपमा प्रस्तुत गर्नु नै यस कथामा मुख्य उद्देश्यका रूपमा रहेको देखिन्छ। सरल भाषा र वर्णनात्मक शैलीको प्रयोग भएको यस कथामा विशेष अभिप्रायको पनि सामान्य भल्को देख्न सकिन्छ।

### ३.२.१० लोभी बाहुनको कथा

एउटा लोभी बाहुन थियो रे। एकदिन त्यो लोभी बाहुन पूजा गर्न गएको थियो रे। जजमानकामा पूजाको लागि विभिन्न परिकारहरू साथै खीर पनि पकाएको रहेछ। बाहुन पूजा गराउन थाल्यो तर उसका मनमा खीर खाने कुरा मात्र खेलिरहेको रहेछ। उसले पूजामा भन्दा खीरमा बढी ध्यान दिएछ। त्यस घरमा पूजा हेर्न भनेर छिमेकीको छोरो पनि आएको रहेछ। छिमेकीका छोरालाई पनि खीर खाने रहर असाध्यै लागेछ। उता त्यो लोभी बाहुनलाई कतिखेर पूजा सकिएला र खीर खाउला भइरहेको रहेछ। पूजा सक्न मात्र के लागेको थियो, छिमेकीका छोराले एक छेउबाट खीर भिक्केर खाएछ र पूरै खीर जुठो पारिदिएछ।

अब पत्यो बाहुनलाई फसाद। बाहुनले अरूको जुठो त के छोएको पनि खान हुन्न भन्ने चलन थियो। अभ त्यो केटो सानो जातको परेछ। बाहुनले त्यो खीर खाएको केही गरे

अरुले थाहा पाए भने वित्यास पर्थ्यो । बाहुनलाई त्यो घटना देखेर खपिनसक्नु भयो । जजमानका घरमा फेरि खीर पकाउने सरजाम थिएन । बाहुनले खीर खाने आशा त्याग्नुपर्ने भयो । विचरो बाहुन, एक त लोभी अर्को कति दिनदेखि खीर खान नपाएको, बल्ल मिलेको अवसर कसरी त्याग्न सक्थ्यो र । उसले त्यो केटालाई मनमनै सराप्यो । जति सरापे पनि केही हुनेवाला थिएन । बाहुनले खीर खान कुनै जुक्ति लगाउनै पर्ने भयो । उसले त्यस्तो उपर्युक्त जुक्ति केही पाउनै सकेन । उसका जजमान पनि त्यो केटाले गरेको व्यवहारबाट रिसाए तर केही भन्न सकेका थिएनन् । उनीहरूलाई बाहुनलाई खीर खुवाउन नपाइने भइयो भन्ने चिन्ताले सतायो । उनीहरूलाई बाहुनले कुनै जुक्ति निकालिदिए हुन्थ्यो भन्ने भइरहेको थियो । अथवा तन्त्रमन्त्र गरेर अर्को भाँडोमा बाहुनले पाकेको खीर निकालिदिए हुन्थ्यो भन्ने पनि जजमानले सोचेछन् । बिचरा ! बाहुन, त्यस्तो तन्त्रमन्त्र गर्न के सक्थ्यो र ।

कतिवेर सोच्दासोच्दा बल्ल बाहुनलाई एउटा जुक्ति फुरेछ । बाहुनले भनेछ, “घिउ शुद्ध वस्तु हो । यो यज्ञयज्ञादिमा पनि चल्छ । यसलाई शास्त्रले पनि शुद्ध र पवित्र मानेका छन् । यसले अशुद्ध खाद्य वस्तुलाई शुद्ध बनाउँछ । त्यसैले यो खीरमा पनि अलिकति घिउ हालाँ र यसलाई शुद्ध बनाओ अनि मात्र यसको सेवन गर्न मिल्छ ।” बाहुनका यी कुराबाट जजमान अत्यन्त खुसी भएछन् । उनीहरूले बाहुनले भनेभन्दा बढी नै घिउ खीरमा हालिदिएछन् । बाहुनले पनि खुसी भएर खीर टन्न खाएछ र दयाउदयाउ डकाई आफ्नो बाटो तताएछ । यही कुरा पछि प्रचलनका रूपमा विकसित भएछ । त्यसैले आजभोलि पनि केही चिजलाई चोख्याउन घिउ हाल्ने चलन छैदैछ । यसरी जे चिजलाई पनि चोख्याउने भएकाले घिउलाई चोख्यान पनि भन्ने गरिएको हो ।

सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला  
यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा तुरुन्तै आइजाला

स्रोत  
गीतान्जली खड्का  
थप्रेक-३, नुवाकोट

### ३.२.१०.१ कथानक

प्रस्तुत कथामा प्रयुक्त कथानक समाज र सामाजिक संस्कारसँग सम्बन्धित छ । यहाँ बाहुनले आफ्ना जजमानका घरमा गएर पूजा लगाउने सन्दर्भ तथा ब्राह्मण समुदायमा

घिउलाई चोख्यानका रूपमा प्रयोग गर्ने सन्दर्भ मुख्य कथानकका रूपमा प्रयोग भएको छ ।  
कथानक यसप्रकार आएको छ :

एकजना बाहुन एक दिन जजमानका घरमा पूजा लगाउन जानु, प्रसादका रूपमा खीर पकाइनु, बाहुनले पूजामा भन्दा खीरमा बढी ध्यान दिनु, सानो जातको छिमेकीका छोराले एक छेउबाट खीर भिकेर खाई पूरै खीर जुठो पारिदिनु, बाहुनलाई खीर खाने साहै ठूलो इच्छा हुनु, जजमानका घरमा फेरि खीर पकाउने सरजाम नहुनु, बाहुनले घिउ हाली खीर चोख्याउने सल्लाह दिनु र सोही अनुसार खीर चोख्याई सेवन गर्नु यस कथामा आएका कथानकका मुख्य तन्तुहरू हुन् ।

यस कथाको कथानक रैखिक ढाँचामा अगाडि बढेको छ । बाहुन पूजा गर्न जानुदेखि सानो जातको छिमेकीका छोराले खीर जुठो पार्नुसम्मलाई कथानकको आदि भाग मान्न सकिन्छ, भने खीर जुठो भएपछि जजमानका मनमा चिन्ता उत्पन्न हुनु, बाहुन चिन्तित हुनु, विकल्पको खोजी गर्नु आदि कथानकका मध्य भागमा पर्दछन् । बाहुनले खीर चोख्याउने उपाय निकालेदेखि अन्त्यसम्म अन्त्य भागमा पर्दछन् ।

यस कथामा कार्यकारण सम्बन्ध पनि यथोचित रूपमै आएको छ । पूजा लगाउने निधो नै पहिलो कार्य भएको छ । बाहुन पूजा लगाउन जानु पहिलो कार्यका कारणले उत्पन्न दोस्रो कार्य भएको छ । पूजाकै लागि प्रसादका रूपमा खीर पकाइएको छ । खीर देख्दा बाहुन र छिमेकीको छोरो लोभिएका छन् । त्यही लोभका कारणले छिमेकीका छोराले खीर खाएको छ । त्यो घटना नै यस कथाको मुख्य समस्याको कारण बनेको छ । जुठो खीरको विकल्प खोज्ने क्रममा चोख्यानको कुरा आएको छ । यसरी यस कथामा कार्यकारण सम्बन्ध पनि प्रष्ट रूपमा आएकै छ ।

### ३.२.१०.२ अभिप्राय

अभिप्रायका दृष्टिले यो कथा कमजोर रहेको छ । लोककथामा पाइने अभिप्रायगत अलौकिक घटना तथा वर्णन पाउन सकिन्दैन । यहाँ खीर जुठो भएपछि बाहुनले विशेष मुद्रामा रही ध्यान अथवा तन्त्रमन्त्रले समस्याको समाधान निकाल्ला कि भन्ने अनुमान जजमानले सोच्दछन् । त्यहाँ विशेष अभिप्रायको कल्पना मात्र भएको छ तर यथार्थ अभिप्राय भने यस कथामा कतै पनि देखिएको छैन ।

### ३.२.१०.३ पात्र/चरित्र

यस कथामा सबै मानवीय पात्रहरूकै प्रयोग भएको छ। ती मानवीय पात्रहरू हाम्रै गाउँसमाजमा देखिने मानिस जस्तै सामान्य छन्, तिनीहरूमा कुनै अलौकिक विशेषता देखिएको छैन।

बाहुन यस कथाको मुख्य पात्र हो। छिमेकीको छोरो सहायक पात्र हो भने जजमान तथा अन्य पात्रहरू गौण पात्रका रूपमा उपस्थित भएका छन्। नारी पात्रहरूको कुनै भूमिका देखिएको छैन। कुनै मानवेतर पात्रहरूको सन्दर्भ पनि देखिँदैन। छिमेकीको छोराले नकाम गरे पनि त्यो अन्जानमा भएका कारण उसलाई खल पात्र मान्न सकिन्न। अन्य पात्रहरू पनि असत नदेखिएकाले स्वभावगत रूपमा सबै पात्रहरू सत् पात्र नै छन्। बाहुन र छिमेकीको छोरो मञ्चीयका साथै बद्ध पात्र पनि हुन्।

### ३.२.१०.४ कथोपकथन

यस कथामा कथोपकथनको खासै प्रयोग भएको छैन। यो कथा कथावाचकको एकोहोरो वर्णनबाट नै अगाडि बढेको छ। पात्रका मनभित्रका कुराहरू पनि कथावाचकले नै वर्णन गरिदिएको छ। यति हुँदाहुँदै पनि एक ठाउँमा मुख्य पात्र बाहुनले आफ्ना विचार आफै राखेको छ। अन्य पात्रहरूले बाहुनको कुरा सुनी सोहीअनुसार कार्य गरेको देखिन्छ। त्यही सन्दर्भलाई कथोपकथनको सामान्य रूपमा लिन सकिन्छ।

बाहुन : घिउ शुद्ध वस्तु हो। यो यज्ञयज्ञादिमा पनि चल्छ। यसलाई शास्त्रले पनि शुद्ध र पवित्र मानेको छ। यसले अशुद्ध खाद्य वस्तुलाई शुद्ध बनाउँछ। त्यसैले यो खीरमा पनि अलिकति घिउ हालौं र यसलाई शुद्ध बनाओ अनि मात्र यसको सेवन गर्न मिल्छ।

बाहुनको यो भनाइ पनि वर्णनात्मक नै छ। तथापि कथाभित्रकै मुख्य पात्र बोलेको हुँदा यस सन्दर्भलाई कथोपकथनको अंशका रूपमा लिन सकिन्छ।

### ३.२.१०.५ द्वन्द्व

यस कथामा बाह्यभन्दा आन्तरिक द्वन्द्व नै चित्रण गरिएको छ। मुख्य पात्र बाहुनका मनमा खीर र पूजाका बीचको द्वन्द्व छ। छिमेकीका छोराका मनमा धैर्य र छटपटीका बीचको द्वन्द्व छ। ऊ धैर्य गरी बस्न खोजदछ तर छटपटीले उसलाई सताएको छ। त्यसैले उसले प्रसादका रूपमा पकाइएको खीर आफै खाई जुठो समेत हालेको छ। जजमानहरूका मनमा बाहुनलाई खीर खुवाउन नपाउँदा अब के गरौं र कसो गरौँका बीचको द्वन्द्व छ। छिमेकीको छोरो र बाहुन अनि फेरि छिमेकीको छोरो र जजमानका बीचमा पनि द्वन्द्वात्मक स्थिति देखिएको छ।

### ३. २.१०.६ उद्देश्य

मनोरञ्जन प्रदान गर्नु तथा संस्कारको मिथक प्रस्तुत गर्नु यस कथाको मुख्य उद्देश्य हो । कथावाचकको हाउभाउ तथा वाचन शैलीले मनोरञ्जनपूर्ण वातावरण सिर्जना गर्दछ । यस कथाले घिउको महिमा प्रस्तुत गर्ने उद्देश्य पनि राखेको छ । “घिउ शुद्ध वस्तु हो । यो यज्ञयज्ञादिमा पनि चल्छ । यसलाई शास्त्रले पनि शुद्ध र पवित्र मानेको छ । यसले अशुद्ध खाद्य वस्तुलाई शुद्ध बनाउँछ । त्यसैले यो खीरमा पनि अलिकति घिउ हालौं र यसलाई शुद्ध बनाओ अनि मात्र यसको सेवन गर्न मिल्छ ।” बाहुनका उक्त भनाइमा घिउको महत्त्व र महिमा बढाइएको छ । यही सन्दर्भबाट ब्राह्मण समुदायमा घिउलाई चोख्यानका रूपमा प्रयोग गर्ने सन्दर्भ पनि उजागर गरिएको छ ।

### ३. २.१०.७ भाषा

यस कथामा सरल ग्राम्य भाषाको प्रयोग भएको छ । वाक्यगठन र शब्दविन्यासमा पनि सरलता नै पाइन्छ । छिमेकी, छोरा, रहर, असाध्यै, कति, खेर, फसाद, वित्यास, सरजाम, विचरो, बल्ल, मनमनै, सराप्यो, जुक्ति, रिसाए, खुवाउन, भाँडा चिन्ता, तन्त्रमन्त्र, सोच्दासोच्दा, फुरेछ, टन्न, द्याउद्याउ, डकाँदै, चोख्यान आदि जस्ता ठेट नेपाली शब्दहरूको प्रयोगले यस कथालाई निकै आकर्षक बनाएको छ । शुद्ध, वस्तु, यज्ञयज्ञादि, भगवान्, पवित्र, खाद्य, सेवन, आदिजस्ता तत्सम शब्दहरूको प्रयोग पनि यस कथा भएकै दर्खिन्छ । यस कथामा आगन्तुक शब्दहरूको प्रयोग भने भएको देखिन्दैन । र, नि जस्ता निपातको निकै आकर्षक प्रयोग भएको छ । टन्न र द्याउद्याउ जस्ता अनुकरणत्मक शब्दको प्रयोग पनि भएको छ । वाक्यका तहमा हेर्दा सरल र जटिल दुवै प्रकारका वाक्यहरूको प्रयोग भएका छन् । जस्तै :

- क) त्यो केटो सानो जातको परेछ ।
- ख) अब पन्यो बाहुनलाई फसाद ।
- ग) बाहुन पूजा गराउन थाल्यो तर उसका मनमा खीर खाने कुरा मात्र खेलिरहेको रहेछ ।

संरचनाका आधारमा माथि ‘क’ र ‘ख’ मा दिइएका वाक्यहरू सरल हुन् भने ‘ग’ मा दिइएको वाक्य जटिल हो । यसरी बनोटका आधारमा सरल र जटिल दुवै प्रकारका वाक्यहरू प्रयोग भए पनि बोधगम्यताका दृष्टिले सबै वाक्यहरू सरल नै छन् । त्यहाँ अर्थगत जटिलता

छैन । त्यसै गरी यस कथाका वाक्यगठनमा पदविचलन पनि पाइन्छ । माथि ‘ख’ मा दिइएको वाक्यमा पदविचलन भएको छ । जहाँ पदान्तमा आउने क्रियापद पदमध्यमा आएको छ ।

### ३.२.१०.८ शैली

यस कथामा वर्णनात्मक शैली प्रयोग गरिएको छ । कथावाचकले सरासर अविरल रूपमा घटनाको वर्णन गरेको छ । यहाँ ‘एउटा लोभी बाहुन थियो रे ।’ बाट कथाको प्रारम्भ भएको र ‘सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा तुरून्तै आइजाला’ बाट कथान्त भएको छ । कथामा गद्य शैलीको प्रयोग भए पनि कथावाचकले लयात्मक रूपमा कथावाचन गर्न सक्ने स्थिति छ । कथाको अन्तिम सन्दर्भ ‘भन्नेलाई फूलको माला...’ चाहिँ प्रष्टै लयात्मक शैलीमा प्रस्तुत गरिएको छ । पात्रहरूका बीचमा हुने संवादहरूलाई पनि कथावाचकले वर्णनात्मक रूपमै प्रस्तुत गरेको छ । कथाभित्र नाटकीकरणको अवस्था देखिएको छैन तथापि कथावाचकले वाचन गर्दाको अवस्थामा शारीरिक हाउभाउ भने देखिन्छ । कथाभरि एउटा सन्दर्भमा कथाको मुख्य पात्र बाहुन आफैँ बोलेको छ । जस्तै :

“घिउ शुद्ध वस्तु हो । यो यज्ञयज्ञादिमा पनि चल्छ । यसलाई शास्त्रले पनि शुद्ध र पवित्र मानेको छ । यसले अशुद्ध खाद्य वस्तुलाई शुद्ध बनाउँछ । त्यसैले यो खीरमा पनि अलिकति घिउ हालौँ र यसलाई शुद्ध बनाओँ अनि मात्र यसको सेवन गर्न मिल्छ ।” योबाहेक अन्य सन्दर्भमा कथावाचकको वर्णन नै मुख्य रूपमा आएको छ ।

### ३.२.१०.९ परिवेश

यस कथामा लौकिक ग्रामीण परिवेश देखिएको छ । बाहुनको लोभी स्वभाव पनि यस कथाको परिवेशले देखाएकै छ । जातिय छुवाछुतमा आधारित सामाजिक परिवेश यहाँ चित्रण गरिएको छ । यहाँको परिवेशमा एकअर्काको कुरा काट्ने सन्दर्भलाई पनि चित्रण गरिएको छ । बाहुनले गरेको चोख्यानको कुरालाई सबैले स्वीकारेको हुँदा बाहुनलाई सर्वेसर्वा ठान्ने बाहुनवादी सामाजिक परिवेशको भलक पाइन्छ ।

### ३.२.१०.१० निष्कर्ष

‘लोभी बाहुनको कथा’ कथामा सामाजिक विषयवस्तुलाई किंवदन्तीका रूपमा प्रस्तुत गरिएको छ । यसको कथानक सरल, छोटो र रैखिक ढाँचामा आएको छ । पात्रगत स्थितिको

खोजी गर्दा सबै मानवीय र पुरुष पात्रकै प्रयोग भएको छ। लौकिक परिवेशका आधारमा संस्कारगत किंवदन्ती प्रस्तुत गर्ने उद्देश्य यस कथाले लिएको छ। कथोपकथन सघन रूपमा नआए पनि द्वन्द्वगत स्थिति बलियो रहेको छ। सरल, ग्राम्य, बोगम्य भाषाको प्रयोग भएको छ भने शैलीमा वर्णनात्मकतालाई नै स्वीकारिएको छ। यस कथामा लोककथागत विशेष अभिप्रायको प्रयोग भएको छैन।

### ३.३ सङ्गलित लोककथाको वर्गीकरण

बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रका रूपमा चिनिएको नेपालका विभिन्न समुदायमा लोककथाको आ-आफ्नै भाषिक तथा सांस्कृतिक परम्परा रहेको पाइन्छ।<sup>३२</sup> नुवाकोट जिल्लाका सुन्दरादेवी, शिखरबेंसी, रालुकादेवी, थप्रेक र समुद्रटार गा.वि.स.मा पनि लोककथा भन्ने र सुन्ने परम्परा रहेको पाइन्छ। ती लोककथाहरू विभिन्न प्रकारका रहेका छन्।

मूलतः नेपाली लोककथाको वर्गीकरणका सन्दर्भमा भन्नुपर्दा यसमा मात्रै केन्द्रित भएर पूर्ण रूपमा अध्ययन गरिएको पाइँदैन। नेपाली लोककथाको वर्गीकरण सम्बन्धी पहिलो तथा विस्तृत काम तुलसी दिवसबाट भएको पाइन्छ। उपर्युक्त वर्गीकरणलाई आधार मानी यहाँ नुवाकोट जिल्लाका सङ्गलित लोककथाहरूको वर्गीकरण गरिन्छ :

#### ३.३.१ धार्मिक लोककथा

रामायण, महाभारत, पुराण आदि धर्मग्रन्थहरूमा आधारित लोककथाहरू धार्मिक लोककथाअन्तर्गत पर्दछन्। यस्ता लोककथाहरूले नैतिक दृष्टान्त एवम् अर्ती उपदेश दिने अभिप्राय बोकेका हुन्छन्। धार्मिक लोककथाहरू विश्वब्रह्माण्डको सृष्टि, प्रकृति, अलौकिक शक्ति, महत्वपूर्ण चरित्र अथवा घटना आदिसँग सम्बन्धित रहेका हुन्छन्। धर्मप्रति अगाध आस्था राख्ने नुवाकोटवासीहरूमा धार्मिक लोककथा निकै लोकप्रिय रहेका छन्। यस क्षेत्रमा यहाँका स्थानीय देवीदेवतासँग सम्बन्धित धार्मिक लोककथाहरू प्रचलित छन्। ती कथाहरू देवीदेवताको उत्पत्ति र आस्थासँग सम्बन्धित छन्। चिर्केश्वर महादेव उत्पत्तिको कथा, जालपादेवी उत्पत्तिको कथा, युद्धको कथा अदि यस क्षेत्रका चर्चित धार्मिक लोककथा हुन्।

<sup>३२</sup> डा. चूडामणि बन्धु, नेपाली लोकसाहित्य, (काठमाडौँ: एकता बुक्स डिस्ट्रिब्युटर्स, २०५८), पृ. ३८६।

### ३.३.२ सामाजिक लोककथा

सामाजिक जीवनबाट लिइएका पात्र र घटनामा आधारित लोककथालाई सामाजिक लोककथा भनिन्छ ।<sup>३३</sup> यस्ता लोककथाहरूमा सामाजिक परिवेशमा आधारित जीवनगत भोगाइ र समस्याहरू प्रतिबिम्बित भएका हुन्छन् । यस्ता लोककथाहरू ईर्ष्या, डाह, विश्वासघात, प्रतिशोध, न्याय, अन्याय, पारिवारिक भै-भगडा, अन्धविश्वास, आचार, व्यवहार आदि विषयबस्तुमा आधारित हुन्छन् । माझला तामाङ्को कथा, पाहुना र लोभी बूढीको कथा आदि यस क्षेत्रमा प्रचलित सामाजिक लोककथाहरू हुन् ।

### ३.३.३ धुत्याईँ र चतुन्याईँका लोककथा

बहादुर र चलाख चरित्र भएका लोककथाहरू यसअन्तर्गत पर्दछन् । साहस, बहादुरी र चलाखी मार्फत् आफ्नो कार्य सफल गराउने पात्रहरूबाट साहस, आँट र चलाखीयुक्त गुणहरू विकसित गर्ने उद्देश्यकासाथ यस्ता लोककथाहरूको रचना भएको पाइन्छ । त्यसैगरी अत्यधिक मनोरञ्जन प्रदान गर्नु पनि यस्ता लोककथाको विशेषता हो । यसअन्तर्गत चलाखी गरेर ठगी गर्ने कथाहरू पनि पर्दछन् । यहाँ सङ्गलन गरिएका कथाहरूमध्ये ‘ठग साधु’ को कथा यसअन्तर्गत पर्दछ ।

### ३.३.४ पशुपन्छी र भूतप्रेतका लोककथा

पशुपन्छी र भूतप्रेतलाई प्रमुख पात्रका रूपमा उभ्याइएका लोकथाहरूलाई पशुपन्छी र भूतप्रेतका लोककथा भनिन्छ । यस्ता लोककथामा पशुपन्छीहरू मानिसजस्तै बोल्ने हिँड्ने आदि कामहरू गर्नेगर्दछन् । यस्ता लोककथामा पशुपन्छीहरूलाई मानवीकरण गरिएको हुन्छ । नुवाकोटका लोककथामा पशुपन्छीको जस्तै भूतप्रेत तथा राक्षसहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको पाइन्छ । अनौठा-अनौठा भूतप्रेत तथा राक्षसहरूलाई पात्रका रूपमा उभ्याएर यहाँका लोककथाहरू निकै मनोरञ्जनपूर्ण बनेका पाइन्छन् । भूतको कथा यस प्रकारको

<sup>३३</sup> मोहनराज शर्मा, खगेन्द्रप्रसाद लुइंटेल, लोकवार्ता विज्ञान र लोकसाहित्य, (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६३), पृ. ३८६ ।

प्रचलित कथा हो । माइला तामाङ्को कथा आधा भूत र आधा समाजसँग सम्बन्धित कथा हो ।

### ३.३.५ अतिमानवीय लोककथा

मानवेतर पात्रहरूलाई छनौट गरी तिनका विषयमा बनाइएका कथाहरू यस अन्तर्गत पर्दछन् । यस्ता लोककथाहरूमा अप्राकृतिक, अद्भूत र अलौकिक व्यक्ति, वस्तु वा वनस्पति आदिको वर्णन गरिएको हुन्छ । अतिप्राकृतिक वस्तुहरू मुख्यतः मानवेतर विषयवस्तुमा आधारित हुन्छन् । नुवाकोटमा यस्ता किसिमका लोककथाहरू भन्ने-सुन्ने परम्परा निकै लोकप्रिय रहेको पाइन्छ । न्याउरी मुसाको कथा यसप्रकारको कथा हो ।

### ३.३.६ किंवदन्तीमूलक लोककथा

लोकमा प्रचलित असत्य वा अर्धसत्य पुराकथालाई किंवदन्ती भनिन्छ । किंवदन्तीहरूलाई प्राचीनता तथा पारम्परिकताका कारण इतिहासजस्तै हो भन्ने पनि गरिएको पाइन्छ । पुराकथा, दन्त्यकथा, अनुभूति आदि विषयवस्तुमा आधारित लोककथालाई किंवदन्तीमूलक लोककथा भनिन्छ । यहाँका किंवदन्तीमूलक लोककथाहरूमा धार्मिक राजा, स्थानीय वीर, स्थानीय खोलानाला, चराचुरुङ्गी आदिका विषयमा वर्णन गरिएको पाइन्छ । चिर्केश्वर महादेव उत्पतिको कथा, जालपादेवी उत्पतिको कथा, डम्मरे गुफा र तामा खानीको कथा, युद्धको कथा आदि लोककथाहरूलाई किंवदन्तीमूलक लोककथाका रूपमा लिन सकिन्छ ।

## ४. सारांश तथा निष्कर्ष

### ४.१ सारांश

मध्यमाञ्चल विकासक्षेत्रअन्तर्गत पर्ने वागमती अञ्चलको एउटा जिल्ला नुवाकोट हो । यस जिल्लाको बनोटमा पहाड, डाँडा-पखेरा, जङ्गल, छाँगा-छहरा एवम् विभिन्न नदी र खोलाहरू रहेका छन् । यहाँ विभिन्न किसिमका चाडपर्वहरू मनाइन्छन् । यस जिल्लाको आफै संस्कृति छ । यही लोकसंस्कृतिको सेरोफेरोमा हुकिएको लोकजीवनमा सुनिने र भनिने लोककथाहरू नै नुवाकोट जिल्लाका लोककथा हुन् ।

नुवाकोट जिल्लाका लोककथाहरूमा मानवीय जनजीवनका सम्पूर्ण पक्षका साथै समसामयिक भलक पनि पाइन्छ । यी लोककथाहरू एक पुस्ताबाट अर्को पुस्तामा र एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै जीवित र विकसित हुँदै आएका छन् । यी लोककथाहरू लोकको जिब्राबाट कुनै घटना वा प्रसङ्गअनुसार कथात्मक रूपमा प्रस्फुटित हुन थालेपछि जन्मिन गएका हुन् । लोककथाको सम्बन्ध परम्परागत संस्कृति र रीतिरिवाजसँग मात्र नभएर आधुनिकतासँग पनि गाँसिएको हुन्छ र आधुनिक सभ्यताको विकासमा पनि यिनको उल्लेखनीय योगदान रहेको पाइन्छ । सामाजिक, सांस्कृतिक जीवनका विविध घटना, विभिन्न किसिमका प्रसङ्ग, क्रियाकलाप र जीविकोपार्जनसित सम्बन्धित पेसाका साथै सामाजिक अवस्थिति आदिको पनि यी लोककथाहरूमा अभिव्यक्ति पाइन्छ ।

यस अध्ययनमा जम्मा १० ओटा कथाहरू सङ्कलित छन् जसमध्ये ‘चिर्केश्वर महादेवको उत्पतिको कथा’ प्रथम कथा हो । यसमा नुवाकोटको चिर्केश्वर महादेवसँग सम्बन्धित किंवदन्तीमूलक कथानक प्रयोग गरिएको छ । बाहुन, क्षत्री र तामाङ्ग जस्ता पात्रहरू जातिगत रूपमा आएका छन् । सपनामा महादेव बोल्नेदेखि बाहेक अन्य पात्रहरूका बीचमा कुनै बोलचाल नभएको हुँदा कथोपकथन अत्यन्त न्युन रूपमा आएको देखिन्छ । सरचनागत रूपमा केही जटिल वाक्यहरू भए पनि अर्थगत रूपमा सरलता देखिन्छ । शैली पूर्ण रूपमा वर्णनात्मक रहेको छ । मानसिक द्वन्द्वलाई मुख्य रूपमा प्रस्तुत गरिएको उक्त कथाले

देवताप्रतिको विश्वासलाई प्रगाढ बनाउने उद्देश्य रहेको छ। महादेवको उपस्थिति विशेष अभिप्रायका रूपमा आएको छ।

‘जालपादेवीको उत्पत्ति’ यस अध्ययनमा समावेश गरिएको दोस्रो कथा हो। आदि, मध्य र अन्त्य भागमा प्रष्टसँग विभाजित यो कथाको कथानक ग्रामीण समाज र त्यहाँकै परिवेशसँग सम्बन्धित छ। व्यक्ति पात्रको प्रयोग नगरेर सामूहिक रूपमा पात्रगत उपस्थिति देखाउनु यस कथाको पात्रगत विशेष प्रस्तुति हो। मुख्यतः मानसिक द्वन्द्व र आंशिक रूपमा बाह्य द्वन्द्वको प्रयोग गरिएको छ। मनोरञ्जन र जालपादेवीको उत्पत्तिमूलक किंवदन्तिको जानकारी दिने यस कथामा भाषागत सरलता र शैलीगत वर्णनात्मकताका साथै दुङ्गो र देवीको सन्दर्भ विशेष अभिप्रायका रूपमा आएकाछन्।

‘ठग साधु’ समाजमा ठग्ने र ठगिने व्यक्तिहरूलाई नै मुख्य पात्र बनाई ठगिनबाट जोगिने सन्देश दिनेखालको सामान्य सामाजिक विषयवस्तुमा आधारित कथा हो। सरल र बोधगम्य भाषाका साथै वर्णनात्मक र संवादात्मक शैली यस कथामा प्रयोग गरिएका छन्। सत र असत पात्रका बीचमा भएको सामान्य द्वन्द्व देखिए पनि यस कथामा विशेष अभिप्रायगत प्रस्तुति देखिन्दैन।

प्रष्ट रूपमा व्यक्ति पात्रको उपस्थिति नभएको, सरल तर लौकिक र अलौकिक विषयवस्तुमा आधारित कथानकलाई ‘डम्मरे गुफा र तामा खानीको कथा’ कथामा सामान्य रैखिक ढाँचामा प्रस्तुत गरिएको छ। सामान्य ग्रामीण तथा अलौकिक परिवेश समावश गरिएको यो कथा कथोपकथनका दृष्टिले कमजोर रहे पनि सामान्य मानसिक द्वन्द्वको चित्रण गर्न सफल देखिएको छ। मनोरञ्जन तथा चोखोनितोमा ख्याल गर्ने/गराउने उद्देश्य बोक्ने यस कथाले जादुमय भीरको चित्रणका सन्दर्भबाट विशेष अभिप्रायलाई सङ्गेत गरेको छ।

लौकिक र अलौकिक विषयवस्तुको संयोजनबाट निर्मित ‘न्याउरी मुसाको कथा’ कथाले मानवीय र मानवेतर पात्रहरूको उपस्थिति देखाएको छ। विषयवस्तुअनुसार नै लौकिक र अलौकिक दुवै प्रकारका परिवेश चित्रण गरे पनि बाह्यभन्दा आन्तरिक द्वन्द्वमा बढी जोड दिएको छ। यथास्थानमा यथोचित कथोपकथन प्रयोग गरी सरल भाषा तथा वर्णनात्मक शैलीमा विशेष अभिप्रायको प्रस्तुतिका साथ मनोरञ्जन र विभिन्न प्रकारका उपदेशात्मक शिक्षा प्रदान गर्ने जमर्को गरेको छ।

लोग्नेस्वास्नीको सम्बन्धसँग सम्बन्धित सामान्य ग्रामीण विषयवस्तुमा आधारित ‘पाहुना र लोभी बूढी’ कथामा नर र नरी दुवै वर्गका पात्रको उपस्थिति देखिए पनि मानवेतर पात्र

प्रयोग भएका छैनन् । सामान्य मानसिक द्वन्द्वका साथै कथोपकथनको यथोचित प्रयोग भए पनि विशेष अभिप्रायको प्रयोग देखिन्दैन ।

सरल रैखिक ढाँचामा निर्मित छोटो आयाम भएको ‘भूतको कथा’ मानवीय-मानवेतर, स्त्री-पुरुष, मुख्य, सहायक र गौण जस्ता विभिन्न प्रकारका पात्रको प्रयोगले जीवन्त बनेको छ । सामान्य लौकिक र विशेष परिवेशको प्रयोग भए पनि कथोपकथनका दृष्टिले प्रस्तुत कथा अशक्त नै देखिन्छ । यसमा द्वन्द्वको सामान्य प्रयोग देखिनुका साथै सरल भाषा र वर्णनात्मक शैलीको प्रयोग भएको छ । कथामा विशेष अभिप्रायको पनि सामान्य मात्रामा प्रयोग भएको पाइन्छ ।

लौकिक र अलौकिक परिवेशलाई मुख्य आधार बनाइएको ‘माइला तामाङ’ शीर्षकको कथामा चरित्रप्रधान विषयवस्तु मुख्य कथानकका रूपमा आएको छ । यो कथा कथोपकथन र द्वन्द्व दुवै दृष्टिले सफल देखिन्छ । आंशिक रूपमा प्रयोग भएको कथोपकथन, सरल सम्प्रेश्य भाषा र वर्णनात्मक शैली तथा भूतको अलौकिक सन्दर्भसँग सम्बन्धित विशेष अभिप्रायगत प्रस्तुति यस कथाका विशेषता हुन् ।

युद्धलाई नै मुख्य विषयवस्तु बनाइएको ‘युद्धको कथा’ कथामा पृथ्वीनारायण शाह, रणबहादुर शाह, नेपाली फौजीहरू, तिब्बती फौजहरू, भाइभारदारहरू, जस्ता नेपालका ऐतिहासिक पात्रहरूको प्रयोग भएको छ । सामान्यतः लौकिक र युद्धको परिवेशको प्रयोग भएको यस कथामा कथोपकथनगत शून्यता देखिन्छ । नेपाल र तिब्बतका तर्फको युद्ध नै बाह्य द्वन्द्वका रूपमा आउनुका साथै सामान्य आन्तरिक द्वन्द्व पनि प्रयोग भएको छ । नेपालीहरूको वीरता र चतुरताको सन्देश मुख्य उद्देश्यका रूपमा रहेको यस कथामा सरल भाषा र वर्णनात्मक शैलीको प्रयोग हुनुका साथै विशेष अभिप्रायगत भल्को देख्न सकिन्छ ।

सामाजिक विषयवस्तुलाई किंवदन्तीका रूपमा प्रस्तुत गरिएको ‘लोभी बाहुनको कथा’ कथामा सबै मानवीय र पुरुष पात्रकै प्रयोग भएको छ । कथोपकथन सघन रूपमा नआए पनि द्वन्द्वगत स्थिति बलियो रहेको यस कथामा सरल, ग्राम्य, बोधगम्य भाषा तथा वर्णनात्मक शैलीका साथ लोककथागत विशेष अभिप्रायको कमजोर प्रस्तुति पाइन्छ ।

यसरी यस अध्ययनमा सङ्कलित १० ओटा कथाहरूले विषयगत तथा उद्देश्यगत विविधता प्रस्तुत गरे पनि प्रस्तुतिगत एकरूपता नै देखाएका छन् । यहाँ कथावाचकको मुख्य भूमिका रहेको छ । उसले आफ्नै शैलीमा कथा वाचन गरेको छ ।

## ४.२ निष्कर्ष

निष्कर्षमा के भन्न सकिन्छ भने नुवाकोट जिल्लामा प्रचलित लोककथाहरूमा त्यहाँको स्थानीय रङ्ग, सामाजिक परिवेश, आर्थिक अवस्था, धार्मिक विश्वास धुत्याईं र चतुन्याईं, आदिको चित्रण पाइनाका साथै ऐतिहासिक भलक र प्राकृतिक दृश्यावलीका यथार्थ चित्रण पाइन्छन्। यहाँका लोककथामा विषयगत विविधता, श्रुतिमाधुर्य तथा प्रस्तुतिका विविध ढाँचा स्थानीय जनजीवनमा व्याप्त छन्। तिनलाई लोकजीवनले संरक्षण गर्दै नयाँ-नयाँ स्वाद लिई आएको छ। यहाँका लोककथाहरूले सिङ्गे लोकसाहित्यको गरिमा बढाउने काममा आफ्नो क्षेत्रबाट विशिष्ट सहयोग पुऱ्याउन सफल भएका छन्।

प्रस्तुत अध्ययनमा नुवाकोट जिल्लाका सुन्दरादेवी, शिखरबैंसी, रालुकादेवी, थप्रेक र समुद्रटार गा.वि.स.मा प्रचलित लोककथाहरू मात्र समेट्ने प्रयास गरिए पनि तिनले समग्र नुवाकोट जिल्लाकै लोककथाको प्रतिनिधित्व गरेका छन्। समग्र रूपमा नेपाली लोकसाहित्यकै व्यवस्थित अध्ययन नभइसकेको वर्तमान अवस्थामा यहाँ गरिएका विविध लोककथाको सङ्गलन, वर्गीकरण र विश्लेषणले केही आधारसमग्री प्रदान गर्नेछ।

लोककथा कथालेखनको शास्त्रीय नियम र सिद्धान्तभन्दा बिल्कुलै टाढा र स्वतन्त्र रहेको हुन्छ। यसमा कथागत तत्त्वहरूको सङ्गठनात्मक पक्षलाई भन्दा कथा वा घटनालाई नै मूलरूपमा जोड दिइएको हुन्छ। भाषाको व्याकरणिक नियमको पालना यसमा गरिएको हुदैन। कथावाचकले आफ्नो बोलीमा जसरी शब्दहरूको उच्चारण गरेर कथालाई प्रस्तुत गरेको हुन्छ, त्यही लोकस्तरीय बोलीमा नै लोककथालाई ग्रहण गरिन्छ। त्यस्तै सामाजिक, सांस्कृतिक, धार्मिक आदि विविध विषयवस्तु र प्रवृत्तिका लोककथाहरूको सङ्गलन यहाँ हुन गएको छ।

समग्रमा नुवाकोट जिल्लामा लोकसाहित्यका पक्षमा वर्तमान समयसम्म कुनै पनि अध्ययनअनुसन्धान नभएको परिप्रेक्ष्यमा त्यहाँ प्रचलित लोककथासँग सम्बन्धित प्रस्तुत अध्ययनले त्यहाँका लोककथाको क्षमता र वैशिष्ट्य प्रस्तुत गरेको छ। वास्तवमा नुवाकोटको विगत र वर्तमानलाई बुझ्न र यस क्षेत्रका भावी सम्भावनालाई निम्त्याउन प्रस्तुत अध्ययनले विशेष योगदान पुऱ्याउने देखिन्छ भने यसबाट भाषिक क्षेत्रका साथै अन्य विविध क्षेत्र पनि लाभान्वित हुने तथा नुवाकोट जिल्लामा प्रचलित

लोकसाहित्यका विविध विधाहरूको सैद्धान्तिक पहिचान गर्न समेत टेवा पुऱ्याउने विश्वास गर्न सकिन्छ ।

#### ४.३ भावी अनुसन्धानका लागि सुझाउ

नुवाकोट जिल्ला लोकसाहित्यका दृष्टिले निकै धनी देखिन्छ । यहाँको लोकसाहित्यको अध्ययन र अनुसन्धानका सिलसिलामा प्रस्तुत शोधपत्र नै पहिलो खुड्किलोका रूपमा प्रस्तुत छ । अतः लोकसाहित्यका कुनै पनि पक्षको अध्ययन-अनुसन्धान हुन नसकेको वर्तमान परिप्रेक्ष्यमा ती विविध क्षेत्रको पहिचान गरी लोकसाहित्यको क्षेत्रबाट जिल्लालाई राष्ट्रिय स्तरमा चिनाउनका लागि भावी अनुसन्धानकर्ताले निम्न लिखित शीर्षकमा अनुसन्धान गर्न सक्ने छन् :

- क) नुवाकोट जिल्लामा प्रचलित लोकगीतहरूको अध्ययन ।
- ख) नुवाकोटका लोककथाहरूको अध्ययन ।
- ग) नुवाकोट जिल्लामा प्रचलित लोकनाटकको अध्ययन ।
- घ) नुवाकोट जिल्लामा प्रचलित उखान-टुक्काको अध्ययन ।

## परिशिष्ट : १

### सङ्खालित लोकथावाचकहरूको परिचय

क्र.सं.	लोककथाको शीर्षक	कथावाचनको नाम	ठेगाना
१	चिर्केश्वर महादेव उत्पत्तिको कथा	कृष्णदेव रेगमी	रालुकादेवी-२, नुवाकोट
२	जालपादेवी उत्पत्तिको कथा	हीरादत्त दाहाल	रालुकादेवी-५, नुवाकोट
३	ठग साधु	चन्द्रमणि दाहाल	शिखरबँसी-३, नुवाकोट
४	डम्मरे गुफा र तामाखानीको कथा	श्रीकृष्ण उपाध्याय	सुन्दरादेवी-५, नुवाकोट
५	न्याउरी मुसाको कथा	सुदीप दाहाल	रालुकादेवी-४, नुवाकोट
६	पाहुना र लोभी बूढीको कथा	चेतनाथ दाहाल	शिखरबँसी-५, नुवाकोट
७	भूतको कथा	कमला मिश्र	समुद्रटार-२, नुवाकोट
८	माइला तामाड	भोला खत्री	समुद्रटार-२, नुवाकोट
९	युद्धको कथा	गीतान्जली खड्का	थप्रेक-३, नुवाकोट
१०	लोभी बाहुनको कथा	राधादेवी मिश्र	सुन्दरादेवी-६, नुवाकोट

परिशिष्ट २  
सन्दर्भ कृतिसूची

- १ ओझा, रामनाथ, र गिरी, मधुसूदन, लोकसाहित्य पूर्व आधुनिक नेपाली साहित्य र आधुनिक नेपाली निबन्ध, काठमाडौँ: वाङ्मय प्रकाशन गृह ।
- २ उपाध्याय, कृष्णदेव, लोकसाहित्यको भूमिका, इलाहावाद: साहित्यभवन, ई.सं. १९७७ ।
- ३ उप्रेती, कुन्दनलाल, लोकसाहित्यको प्रतिमान (दो.सं.), अलिगढ़: भारत प्रकाशन मन्दिर, ई. १९८० ।
- ४ कोइराला, शंकरप्रसाद, लोकसाहित्य सिद्धान्त र विश्लेषण (दो.सं.), विराटनगर: धरणीधर प्रज्ञाप्रतिष्ठान, २०५६ ।
- ५ गिरी, जीवेन्द्रदेव, लोकसाहित्यको अवलोकन, काठमाडौँ, एकता प्रकाशन, २०५७ ।
- ६ गुरुङ, कैयस सिङ्, हाम्रो नेपाली लोककथा, लमजुङ: प्रेम गुरुङ, २०५६ ।
- ७ जोशी, शम्भुराम र अन्य, भिलेज डेभलोपमेन्ट रिपोर्ट, (पुतलीसडक, काठमाडौँ, इन्टेर्निश्म स्टडी एन्ड रीसर्च सेन्टर) इ. २००८ ।
- ८ जोशी, शम्भुराम र अन्य, डिस्ट्रिक्ट डेभलोपमेन्ट रिपोर्ट, (पुतलीसडक, काठमाडौँ, इन्टेर्निश्म स्टडी एन्ड रीसर्च सेन्टर) इ. २००८ ।
- ९ जोशी, सत्यमोहन, हाम्रो लोकसंस्कृति, काठमाडौँ: रत्नपुस्तक भण्डार, २०१४ ।
- १० त्रिपाठी, वासुदेव, सिंहावलोकन, काठमाडौँ: साभा प्रकाशन, २०२७ ।
- ११ थापा, धर्मराज र सुवेदी, हंसपुरे, नेपाली लोकसाहित्यको विवेचना, काठमाडौँ: पा.वि.के.त्रि.वि., २०४९ ।
- १२ दिवस, तुलसी, नेपाली लोककथा केही अध्ययन, काठमाडौँ: ने.रा.प्र.प्र. २०३२ ।
- १३ पराजुली, कृष्णप्रसाद, नेपाली लोकगीतको आलोक, काठमाडौँ: वीणा प्रकाशन, ।
- १४ पराजुली, ठाकुरप्रसाद, नेपाली साहित्यको परिक्रमा (दो.सं.), काठमाडौँ: विद्या प्रकाशन, २०४५ ।
- १५ पराजुली, मोतीलाल, नेपाली लोककथा, पोखरा: श्रीमती तारादेवी पराजुली, २०४९ ।
- १६ ... ... ..., नेपाली लोककथाका अभिप्रायहरूको अध्ययन, त्रि.वि. विद्यावारिधि शोध प्रबन्ध, २०५५

- १७ पोखरेल, बालकृष्ण, नेपाली बृहत् शब्दकोष, काठमाण्डौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०४० ।
- १८ बन्धु, चूडामणि, नेपाली लोकसाहित्य, काठमाडौँ: एकता बुक्स डिस्ट्रिब्युटर्स, २०५८ ।
- १९ बर्मा, धीरेन्द्र, हिन्दी साहित्यकोस (ते.सं.), वनारस: ज्ञानमण्डल प्रकाशन, १९८५ ।
- २० रिजाल, लोकनाथ, धादिङ जिल्लामा प्रचलित नेपाली लोककथाहरूको सङ्कलन, वर्गीकरण र विश्लेषण, अप्रकाशित एम.ए. शोधपत्र, त्रिवि. नेपाली केन्द्रीय विभाग, कीर्तिपुर, २०६२ ।
- २१ लोच, मरिया, स्ट्राण्डर्ड डिक्सनरी अफ फोकलर, मिथलोजी एण्ड लिजेण्ड बगन्लस कम्पनी, इ. १९४७ ।
- २२ शर्मा, मोहनराज र लुईंटेल खगेन्द्रप्रसाद, लोकवार्ता विज्ञान र लोकसाहित्य, काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६३ ।
- २३ सत्येन्द्र, लोकसाहित्य विज्ञान (दो.सं.), आगरा: शिवलाल अग्रवाल एण्ड कम्पनी, इ. १९७१ ।
- २४ ज्वाली, सविना, गुल्मी जिल्लामा प्रचलित लोककथाहरूको सङ्कलन, वर्गीकरण र विश्लेषण, अप्रकाशित शोधपत्र, त्रिवि. कीर्तिपुर, २०६१ ।
- २५ [www.nuwakotforum.blogspot.com](http://www.nuwakotforum.blogspot.com)